


शिक्षक

पुस २०८५


जनगणनाको नतिजा
पिताम्बर शम्भको विश्लेषण
खोज: विद्यार्थी बढाएर
बजेट खाने खेल
कक्षाकोठा: ज्ञान निर्माणका उपाय

घटाऊँ जाँचको टेस्सन



“घरमै दुई चम्पाको तयारी राख्छ टाठा बिमारी”

सितैमा आकर्षक चम्पा
1 kg प्याकको साथमा



जाडो महिनाको आगमनसँगै आएको छ - रुधा खोकीको समस्या पनि । जति-जति चिसो बढ्दै जानछ, त्यती ने हाँगो रोग प्रतिरोधात्मक शक्ति पनि घट्दै जानछ र प्रदूषण अनि किटाणुले हानीलाई बिरामी बनाउने पूरा तयारी गर्छ । त्यसकारण **४७ आयुर्वेदिक तत्त्व युक्त डाबर च्यवनप्राश** दैनिक २ घरचा सेवन गरी **३ गुणा** रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्नुहोस् र यी सबै समस्याहरूबाट सजिलै बच्नुहोस् ।

दैनिक तयारीको लागि अब हरेक 1 kg डाबर च्यवनप्राशको खरीदमा छउटा **आकर्षक चम्पा सितैमा** डाबर च्यवनप्राश - **घरमै दुई चम्पाको तयारी, राख्छ टाठा बिमारी** ।

ज्ञान-विज्ञान शैक्षिक सहकारी
संस्था लिमिटेडका लागि
अध्यक्ष दीपक थापा द्वारा
प्रकाशित

सम्पादक
राजेन्द्र दाहाल

सल्लाहकार सम्पादक
केदार शर्मा

सहायक सम्पादक
सुदर्शन घिमिरे

वरिष्ठ संवाददाता
बाबुराम विश्वकर्मा

संवाददाता
प्रमोद आयाम

ले-आउट
कामसिंह चेपाउ
विष्णु घिमिरे
खड्गबहादुर मगर

प्रमुख कार्यकारी अधिकृत
पीतान्धर कट्टेल

विज्ञापन
रामचन्द्र घिमिरे

बित्री वितरण/ग्राहक सेवा
हरि ढकाल, तारानिधि रेम्मी

कार्यालय
ज्ञान-विज्ञान शैक्षिक सहकारी
संस्था लिमिटेड
(शिक्षक मासिक)
पूर्णचण्डी मार्ग
जावलाखेल, ललितपुर
पो.ब.न. ३१९, ललितपुर
फोन: सम्पादकीय - ५५४३२५२
व्यापार/विज्ञापन - ५५४८१४२
ग्राहक गुनासो (उपत्यका
मात्र) - ४७८५६८२,
ईमेल: mail@teacher.org.np,
वेब: www.teacher.org.np,
मुद्रण: जगदम्बा प्रेस,
हातीवन, ललितपुर

जिप्रका लपु दन ५३/०६५/०६६

जाँचको टन्टाबाट मुक्ति !

जाँचको सिक्कजा खुस्काओँ । विद्यार्थीलाई डरयुक्त जाँचबाट रहरयुक्त जाँचमा रूपान्तरण गर्ने बुद्धि बनाओँ । चोरैं विद्यार्थी, चोराउने अभिभावक, शिक्षक र ट्युशन केन्द्रका मालिक सबै एकसाथ रूपान्तरित हुने बाटो खोजौँ । शैक्षिक रूपान्तरणको सहज बाटो ।

उत्तम विकल्प: एमजीएमएल पद्धति

- लाकुर थाउँल, ३६

शैक्षिक रूपान्तरणका लागि डरहीन जाँच

- डा. विद्यानाथ कोइराला, ३८

आवरण

पृष्ठ ३२-४०

शिक्षण सन्दर्भ सामग्री

जनगणना २०६८ को परिणामको विश्लेषण



पितान्धर शर्मा
पृष्ठ २२-३१

समाचार

८-१०

पाठ्यपुस्तकको मूल्य मापदण्ड

■ ५८ वर्षे प्रस्ताव: अर्थद्वारा अस्वीकार

■ गेसपेरमा प्रतिबन्ध ! ■ 'खुला विज्ञापन:
पुसको दोस्रो साता'

अन्य सामग्री

बाल कल्ब: नेतृत्व विकासको सहज बाटो, १२

जनसंख्याभन्दा विद्यार्थी धेर:

फर्जी संख्या बजेट खाने खेल, १८

प्राथमिक तहमा कक्षा

चढाउन जाँच नहुने स्कूल, ३२

बहस: पहिला राजनीति सोइयाँ

- राधेश ज्वाली, ४४

मीनपचासलाई स्वागत !

- डा. तीर्थबहादुर श्रेष्ठ, ४६

दरबार स्कूलको अनुभव

- कमल दीक्षित, ४९

ज्ञान निर्माणका केही उपाय

- मेदिन लामिछाने, ५४

स्तरमा

विषय-सन्दर्भ २, हेराइ र बुझाइ ३, प्रतिक्रिया र सुझाव ४, मनका कुरा ६, शिक्षाको दुनियाँ ४२, जिज्ञासा र जवाफ ५८, फुर्सद ६१,

आलोपाले ६४
साथै, मेसेज पठाएर पनि आफ्नो गुनासो टिपाउन सक्नुहोन्छ । जसका लागि मोबाइलको मेसेज बक्समा गई COMP टाइप गरी एउटा खाली ठाउँ छाडी आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर लेखी ५००६ सा SMS पठाउनुहोस् । (comp<space>५००६)

भ्रष्ट शिक्षकका अवैध सन्तान

राप्रो पत्रकारितामा विशेषणहरूको प्रयोग कम हुन्छ। कुनै घटना वा विषयका सम्बन्धमा पाठकले आफै धारणा बनाउन पाउनुपर्छ; लेखकले उसको धारणालाई प्रभावित गर्नुहोदैन भन्ने जान्दाजन्दै मैले यसपटक विषय सन्दर्भको शीर्षकमै दुईवटा विशेषण राखें, ‘भ्रष्ट’ र ‘अवैध’। आफ्नो पेशाको अधिलितर सीधै यस्ता कठोर विशेषण लागेको देखदा कतिपय शिक्षक साथीहरूलाई चस्स विफेको पनि हुनसक्छ। खासमा त विज्ञै पर्नेहरूलाई अलिकिति विफोस् भनेर नै यी काँडा तिखारिएका हुन्। काँडाले घोचेको उपचार पनि काँडैबाट हुन्छ।

त्यक्तिकै आरोप लगाउन पाइन्न, तर खुटैखुट प्रमाण भएपछि वोल्न के को डर ? सबै शिक्षकहरू दोषी छैनन्, तर गएको वर्षमा नै हाप्रा विद्यालयहरूपा दश लाखभन्दा बढी अवैध सन्तान जन्माएका छन्। यो बतासे प्रसूतिमा मूलतः प्रधानाध्यापकहरू र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतो भेटिन्छ। तर प्रसूतिगृह बनेका विद्यालयका अन्य शिक्षकहरू पनि यसको दोषबाट मत्त हुन्दैनन्। भाग लगाउने हो भने सरकारी विद्यालयमा पढाउने करीब एक लाख पचास हजार शिक्षकका भागमा जनही सात जनाभन्दा बढी अवैध नेपाली बालबालिका पर्दछन्।

सन्तान जन्माउन सजिलो कुरा होइन। तर यी बतासे सन्तानका जन्मदाताहरूले भने कुनै प्राकृतिक र सामाजिक जिम्मेवारी बहन गर्नुपर्दैन। तिनका सन्तान एकैपटक पाँच वर्ष वा त्यसभन्दा पनि बढीका भएर जन्मन्छ र जन्मनासाथ आफ्ना जन्मदाताका खल्तीमा वार्षिक रु.१६०० भन्दा बढी पैसा हालिदिन सक्छ।

सुन्दा अनौठो लाग्ने यो अवैध जायजन्मको सबभन्दा नरमाइलो पक्ष के भने यस काममा लागेका व्यक्तिहरू शिक्षण जस्तो पवित्र र महत्वपूर्ण पेशामा छन् र तिनलाई काखी च्याप्ने काम मुलुककै ठेक्का लिएका राजनीतिक दल र तिनका नेताले गर्ने गरेका छन्। आफूलाई राष्ट्रसेवक भन्ने सरकारी कर्मचारीहरूलाई यो खेलका बारेमा थाहा नभएको होइन, तर साधारण नागरिकको एउटा सामान्य कागजमा सही गर्नुपर्दा बाह्र-सत्ताङ्स बखेडा छिन्ने कर्मचारीहरू यो काममा भने सहयोगीको भूमिका खेलिरहेका छन्। यसो नभएको भए वर्णोदिवि यो सुख्खा प्रसूतिको झेल चलिराख्न थिएन।

कुरा बुझिसक्नुभयो होला, यो विद्यालयहरूले बढाएको विद्यार्थी संख्याको प्रसङ्ग हो। शिक्षक को यस अड्मा समेटिएको एउटा खोजपूर्ण समाचारले देशमा चलिरहेको यो धन्दाको पर्दाफास

यी बतासे सन्तानका जन्मदाताहरूले भने कुनै प्राकृतिक र सामाजिक जिम्मेवारी बहन गर्नुपर्दैन। तिनका सन्तान एकैपटक पाँच वर्ष वा त्यसभन्दा पनि बढीका भएर जन्मन्छ र जन्मनासाथ आफ्ना जन्मदाताका खल्तीमा वार्षिक रु.१६०० भन्दा बढी पैसा हालिदिन सक्छ।

गर्दछ। हामीलाई प्रतिविद्यार्थी लागत अनुदान (पीसीएफ) को रकम हात पार्नका लागि विद्यालयमा भर्ना भएका बालबालिकाको संख्यामा अस्वाभाविक वृद्धि गर्ने गरिएको कुरा थाहा थियो र हामी यसलाई पुष्टि गर्ने कुनै गतिलो प्रमाणको खोजीमा थियौ। हालै प्रकाशित राष्ट्रिय जनगणना, २०६८ को रिपोर्टले त्यो प्रमाण दियो। शिक्षा विभागको फ्ल्यास रिपोर्ट का तुलनामा जनगणनाले स्कूले बालबालिकाको वास्तविक संख्या करीब १३ लाख कम रहेको देखायो। खोजका क्रममा कम्तीमा १० लाख द६ हजार बालबालिकाको संख्या बढाइएको पाइएको छ।

यसबाट करीब पैने दुई अर्ब रूपैयाँको भ्रष्टाचार भएको छ। नेपालजस्तो देशको शिक्षाको बजेटबाट त्यत्रो रकम चोरिनु भनेको एउटा पुस्तालाई नै पछि पार्ने काम हो। फ्ल्यास रिपोर्ट ले मुलुकको शिक्षा नीतिमा नै प्रभाव पार्ने हुँदा यो शिक्षा नीतिलाई पनि गुमराह गर्ने अपराध हो। यो शिक्षकको पेशागत मर्यादालाई गिराउने काम हो।

दुर्भाग्यको कुरा विद्यार्थी संख्यासम्बन्धी किर्ति कागज तयार गरेर पैसा खाएको कुरा जगजाहेर भइसकदा पनि त्यसमा प्रत्यक्ष रूपले संलग्न शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र त्यो जालसार्जिलाई स्वीकृति दिने स्रोत व्यक्तिहरू कारबाहीमा परेका छैनन्। हालसम्मको अधिकतम सजाय भनेको गएको पैसा फिर्ता लिइएको छ, त्यति हो। यो “खायो भन्ने भन्ना पल्कयो भन्ने डर” भने जस्तो अवस्था हो। यत्रो अपराध गर्नेहरू पनि चोखै बचे भने “यसबाट अपराध पता लागे पैसा फिर्ता हुने त हो नि” भन्ने भावना फैलिन्छ। दण्डहीनताको यो क्रम सामान्य अर्थिक भ्रष्टाचारभन्दा धेरै नराम्भो हो।

राजनीति, प्रशासन, सुरक्षा व्यवस्था आदिको जिम्मा लिएका केही व्यक्तिहरू भ्रष्टाचारका कारण अहिले कारागारमा छन्। उनीहरूले बिगो पनि तिरेका छन्। उनीहरू जेल पर्नुलाई आम नागरिकले भ्रष्टाचार विरोधी कदमका रूपमा बुझेका छन् र त्यसबाट मानिसमा मुलुकको कानून व्यवस्थाप्रति आस्था बढेको छ। शिक्षकहरूलाई भएको यो अपराध रकमका हिसाबले चर्चामा आएका सबै मुद्दाभन्दा ढूलो छ।

हुन त नभएका विद्यार्थीको लागत खडा गरेर पैसा खाने काममा संलग्न व्यक्तिहरू सबै जेल पर्ने हो भने मुलुकमा भएका जेलहरू अपर्याप्त होलान्। यसमा संलग्न सबै व्यक्तिहरूलाई सजाय हुने हो भने कतिपय राजनीतिक दलहरूको सङ्गठन विग्रने पनि डर होला। तर बिगोबाट असुलेको पैसाले नयाँ जेल बनाएर भए पनि भ्रष्टहरूलाई थुनै पर्दछ। राजनीतिक दलहरूले आफ्नो छावि राम्रो बनाउनका लागि मात्र भए पनि आफूसित सम्बद्ध अपराधीहरूको संरक्षण गर्ने बानी छाडनुपर्छ। अपराधको मूकदर्शक हुनु भनेको अपराधलाई बढावा दिनु हो। केही शिक्षकहरूका कारण सबै शिक्षकहरूको बेइज्जत भइरहेको तर्फ स्वयं शिक्षकहरूले पनि विशेष ध्यान दिनुपर्छ र आफ्नो पेशाको प्रतिष्ठा बढाउनका लागि आफै प्रयत्न गर्नुपर्छ।

जसरी भए पनि विद्यालयलाई प्रसूतिगृह बनाउने भ्रष्ट र तिनका मतियारहरूलाई कारबाही हुनै पर्दछ।

को धनी ! को गरीब !

एकजना सम्पन्न पिताले छोरालाई गरीबहरू कति कष्टकर जीवन बाँच्छन् भन्ने देखाउन-बुझाउन विकट गाउँको भ्रमणमा लगे । गरीब गाउँले कोडुपडीमा केही दिन विताएर शहर फर्क्ने कममा बाबुले प्रश्न गरे, “छोरा, गाउँको बसाइ कस्तो लाग्यो त ?”

“एकदमै गज्जब लाग्यो, बाबा ।”

“त्यसो भन्ने भन्न त तिमीले यो यात्रावाट गरीबका बारेमा के कुरा थाहा पायौ ?”

छोराले जवाफ दियो, “हामीसँग एउटा कुकुर छ तर उनीहरूसँग चारवटा रहेछन् । उनीहरूको पानीको दह हाम्रो स्वीमिङ पुल भन्दा दशौं गुणा ठूलो रहेछ; हाम्रो बगैँचामा विजुलीका लालटिन छन् तर उनीहरू कहाँ रातभरि तारा चम्किँदा रहेछन्; हामी सबै कुरा किनेर खान्छौं; उनीहरू आफै फलाउँदा रहेछन्; सुरक्षाका लागि हामीले अग्लो पर्खाल लगाएका छौं; तर उनीहरूको सुरक्षा तिनका छिमेकीले नै गरिदिंदा रहेछन्...”

छोरो यसैगरी भन्नै गयो । बाबु शान्त भएर सुनिरहे ।

अन्त्यमा छोराले थप्यो, “हामी कति गरीब रहेछौं भन्ने छर्लडै भयो, बाबा !”

पाठ: प्रेम, आपसी विश्वास, सन्तुष्टि र सेवाभाव पैसाले दिन वा किन्त सक्ते भन्दा ठूला कुरा हुन् ।



BIBHUSHI INTERNATIONAL
MULTIPURPOSE COMPANY PVT. LTD.

A COMPLETE SOLUTION FOR SCHOOL & MONTESSORI
“Bringing Excellence To Child”

First Time in Nepal Educational Books with CDs
No Password required, Works in CD, DVD & Computer

Authorised Distributor For Nepal →

playgo **grokido** **Disney** **JIGZEE** **BIBIPI** **TOWER'S**


Dharmabaktamarga: 330, Siphal(Near Newton College), Kathmandu, Nepal. Tel: 01 4487503, 4487504.
E-mail: bimcprivate@t11.com, Visit us: www.bibhushi.com

Our Dealers:

Rajbandhan Suppliers, Dhangadi,

Pashananchal Montessori Trade Link, Butwal,

Sanskriti Trading House, Pokhara



‘दिवास्वप्न’ पाइएन

म शिक्षक मासिकको नियमित ग्राहक हुँ। शिक्षक कै प्रकाशन ‘दिवास्वप्न’ किन्न खोज्दा पाइएन। त्यसकारण हालसम्म म र मेरो विद्यालयलाई उक्त पुस्तक प्राप्त भएको छैन। त्यो किताब कसरी पाउन सकिन्दू ?

साथै, कातिक महीनाको शिक्षक मासिकमा ‘आयातीत होइन आफ्नोपन खोजौं’ भन्ने शीर्षकमा आचार्य श्री टी.एन. पथिकबाट लेखिएको लेख मन छुने किसिमको लाग्यो। हाम्रो देशको आजको शिक्षा, दाताद्वारा लादिएको हो। यसले मिहिनेती, परिश्रमी, उत्पादनशील, आत्मनिर्भर र देशको माया गर्ने विद्यार्थी उत्पादन गर्दैन; वरु त्यसको ठीक उल्टो कार्य गर्न सिकाउँछ; त्यसै भएर नै युवा वर्ग विदेशिने क्रम जारी छ।

दीपकराज शर्मा

प्रावि वथानडाँडा, धारापानी-५, सुर्खेत

(टिप्पणी: केही महीना पहिलेसम्म अग्रिम रु.६०० भक्तान गरी शिक्षक को वार्षिक ग्राहक बन्नेहरूलाई उपहारस्वरूप दिवास्वप्न सितैं दिने गरिएको थियो। त्यो योजना समाप्त भइसकेको छ। त्यसैले दिवास्वप्न किन्न चाहनेहरूले आफू नजिकको पसललाई पुस्तक उपलब्ध गराउन घच्छ्याउनु पर्छ। पसल वा बिक्रेताहरूले शिक्षक को कार्यालयमा सम्पर्क राखी दिवास्वप्न प्राप्त गर्न सक्ने छन्। - सं.)

सानो गुनासो

शिक्षक (कातिक २०६६) मा छापिएको समाचार अनुसार आउँदो शैक्षिक सत्रदेखि आउने कक्षा ६, ७, ८, ९ र १० को

नयाँ पाठ्यपुस्तक अनुसार गणित विषयको पाठ्यभार घटाइएको रहेछ। गणित विषयका लागि पाठ्यभार कम भइहेको अवस्थामा अङ्ग घटाउनु सान्दर्भिक होइन। यो सानो गुनासो सम्बन्धित पक्षसम्म पुऱ्याइदिनु होला।

तक्षीप्रसाद सापकोटा

श्री महन्याल निमावि, दोदोधरा-८, कैलाली

प्रेरणादायक छ !

शिक्षक मासिकका अङ्गहरूलाई मैले आफ्नो पेशागत जिम्मेवारी वहन गर्ने क्रममा औषधिको रूपमा प्रयोग गर्ने पाएको छु। यसमा छापिने हरेक अङ्गका लेख, रचना, चिन्तन, सुशाव र प्रतिक्रियाहरू शिक्षकले मात्र नभएर शिक्षासँग सम्बन्धित सबै सरोकारवाला, अभिभावक, वि.व्य.स., विद्यार्थी लगायत राजनीतिक दलका व्यक्तिहरूले समेत अध्ययन गरिदिनु भए यसको वास्तविक उपयोगिता र सान्दर्भिकतामा अङ्गै बृद्धि हुन गई शैक्षिक क्षेत्र सफल बन्न र बनाउन मद्दत पुग्नेथियो।

विशेषगरी डा. विद्यानाथ कोइरालाका लेखहरू सफल बन्न खोज्ने शिक्षकहरूलाई निकै जर्म्याउने खालिका छन्।

माधव गर्तौला

सूर्यबाराही प्रावि, आगा-३, मकवानपुर

शिक्षक पोशाक

हामी विद्यार्थी छुँदा गाउँघरमा शिक्षकहरूको कुनै निश्चित पोशाक थिएन (शहरबजारमा भए के जानूँ)। कुनै शिक्षक पाठपूजा गर्ने पोशाकमा हुन्थे, कुनै गोठालोका पोशाकमा। कुनै साधारण सर्ट-पाइन्टमा हुन्थे त कुनै दामी कोट पाइन्टमा। छुट्टी भएपछि शिक्षकहरू आ-आफ्नो सुचि र

आवश्यकताअनुसार स्कूलबाट सोळै भट्टी वा खेतबारीमा पुर्थे। कोही दोहोरीमा जम्न पनि भ्याउँथे। थोरै मात्र आफ्नो घर वा डेरामा फर्कन्थे। यी सब गतिविधि सम्पन्न गर्नको लागि शिक्षकहरूको निश्चित पोशाक नहुनुले पनि सहयोग पुऱ्याइहेको थियो।

स्याङ्गा जिल्लाको सदरमुकामबाट करीब २० कि.मी. टाढा रहेको चित्रे भञ्ज्याडस्थित मातृभूमिले भने निकै पहिले नै शिक्षकहरूको निश्चित पोशाक कायम गरेको हो। (हे. तस्विर तल) यसको लागि विद्यालयले शिक्षकलाई केही आर्थिक राहत पनि उपलब्ध गराउँछ।

यो दुर्गम विद्यालयमा डेढ दशकअधि लागू भएको नियम राज्यले बल्ल देशभर लागू गराउने निर्देशन दिएको छ। स्थायी शिक्षकलाई मात्र पोशाक भत्ता दिएर सारा शिक्षकले एउटै खाले पोशाक लगाउनुपर्छ भनेर उदी लगाउन राज्यलाई कुनै नैतिकताले दिन्छ ? अधिकारमा भेदभाव गरेर कर्तव्य पालनामा समानता खोज्नु के जायज छ ?

आर.वी. मगर

श्री मातृभूमि उमावि, चित्रेभञ्ज्याड-८,

स्याङ्गा

शिक्षक पोशाक र चक्को धूलो

शिक्षकहरूका लागि तोकिएको पोशाकको रड व्यावहारिक छैन। शिक्षकको काम चक-डस्टरसँग खेल्नु हो। प्रमुख शैक्षिक सामग्री चक, डस्टर नै हो। Dust less चक पनि सबै ठाउँमा उपलब्ध हुन सक्दैन। दिनभर चकको धूलो कति खेप्नु पर्ला ? यो पृष्ठभूमिमा कालो रडमा सेतो धर्सा भएको डेस छनोट गर्नु कतिको सान्दर्भिक र व्यावहारिक छ ? कालो



रड र सेतो धूलोको सम्बन्ध कस्तो छ ?
व्यावहारिक रूपमा सेतो धूलोले असर नपार्ने
पोशाक हुनुपर्दथ्यो भन्ने हो ।

टीका आडेम्बे

दुर्गा उमावि, सराडडाँडा, पाँचथर

हुँदा म्याद थप्दा म जस्तै अरु
धेरेलाई शिक्षा क्षेत्रमा काम गरी
सेवा गर्ने अवसर मिल्नेथियो कि !

शेरबहादुर पुन

ने.रा. उमावि, किमुचौर, सल्यान

अध्यापन अनुमतिपत्र सम्बन्धमा

शिक्षक मासिक २०६६ मंसिरको अड्हमा
तालिम पूरा गर्नेलाई स्थायी अनुमति पत्र
भन्ने शीर्षकको लेखमा २०६६ कातिक
२२ सम्म तालिम पूरा नगर्नेको अध्यापन
अनुमतिपत्र स्वतः रह हुने र शिक्षा
मन्त्रालयले मन्त्रिपरिवाराट निर्णय गराए
म्याद थप गर्न सक्ने जस्तो बुझिएको हुँदा
आयोगका अध्यक्ष तथा शिक्षा मन्त्रालयका
उच्च पदाधिकारीहरूले म्याद थप्नमा जोड
दिनुपर्ने हुँच । किनभने अध्यापन अनुमति
पत्रको सूचना २०६६ मा निकालेको र
तीनवर्षे बी.एड गर्दा त्रिविवि.को परीक्षा
तालिकामा ढिलाइ भएको हुँदा २०६६
कातिक २२ मा बी.एड. पूरा नहुने भएको

नमूना प्रश्न र समाधान

शिक्षक पत्रिका साँचै शिक्षकका
लागि हो भने अबदेखि शिक्षक
मा शिक्षक सेवा आयोगले लिने
विभिन्न परीक्षा (अध्यापन अनुमति
पत्र, स्थायी शिक्षक छनोट तथा
बढुवाका लागि लिने परीक्षा)का
नमूना प्रश्न र तिनका समाधान
छापियन् । तब मात्रै साँचो अर्थमा
शिक्षकहरू लाभान्वित हुने छन् ।
साथै, सिकाइलाई सरल र सहज
हुने बालसन्दर्भमा सामग्रीले पनि
स्थान पाऊन् ।

हेमप्रसाद भट्टार्इ

श्री भानु निमावि, रत्नपुर, हत्पते-४,
सिन्धुली

गजल

भुस मान्छे, चामल मान्छे, चाल्न सकिएन,
बल्ल बल्ल पाको चोला फाल्न सकिएन ।

छियाछिया मुटु पारी, दिलमा सियो रोपे पनि,
दर्जी बनी मनको छिद्र टाल्न सकिएन ।

यो मान्छेको हुलभित्र मान्छे भेटै गाहो हुँदा,
सुन-पित्तल गालेजस्तै गाल्न सकिएन ।


मानवीय, अस्मिता र आफ्नो संसार हराए नि,
आफैलाई खाडल खनी हाल्न सकिएन ।

निराशाको क्षितिजभित्र लुक्यो आफ्नै जिन्दगानी,
आफै देह सलाई कोरी बाल्न सकिएन ।

विष्णु 'अल्पविराम'

नमोबुद्ध उमावि, शंखु-७, ईंटे, काझे

Giving you a whole new perspective in school and children entertainment.



शैक्षिक प्रोत्साहन योजना

कार्यक्रमको लागि Aplus Business

Link Pvt. Ltd. ले देखाव्यापी ५००

विद्यालयका विद्यार्थीहरूलाई

उपहार योजनाको व्यवस्था गरेको

हुनाले देखाभद्रीका इच्छुक


विद्यालयले हात्रो वेबसाइट

www.aplusbusinesslink.com ना

उपलब्ध भएको फरम अर्बुहोस्

वा Aplus Business Link Pvt. Ltd. को कार्यालयमा सम्पर्क

गर्नुहोला ।



"Happy Kids" A brand that provides you the ultimate children's play equipments you're looking for:



GPO Box: 9558, Shanti Basti, Naya Bato
Ring Road, Lalitpur, Nepal
Tel: +977-1-5539352, 5550465
5549059, 5550288
Fax: +977-1-5260297
E-mail: happykidsnepal@gmail.com
Web: www.aplusbusinesslink.com





मनका कुरा

निर्णयात्मक र निर्माणात्मक मूल्यांकन

■ देवु बानियाँ

सा मान्य अर्थमा मूल्यांकन भनेको अवलोकन तथा अन्य हेर्ने दृष्टिकोण वा मूल्य निर्धारण हो । यसले कुनै ठोस वस्तुको निर्णयका लागि आधार प्रदान गर्दछ । विद्यार्थी मूल्यांकन भनेको विद्यार्थीको पढाइमा के कस्तो सिकाइ उपलब्ध भयो वा उद्देश्यअनुसारको उपलब्ध प्राप्त भयो वा भएन भनी हेर्ने प्रक्रिया हो । यसलाई सरल भाषामा भन्ने हो भने पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य अनुरूपका ज्ञान, सीप र व्यवहार विद्यार्थीले हासिल गरे गरेनन् वा कति मात्रामा हासिल गरे भनेर लेखाजोखा गर्ने कार्य तै विद्यार्थी मूल्यांकन हो ।

विद्यार्थीको निर्माणात्मक मूल्यांकनलाई निरन्तर विद्यार्थी मूल्यांकन भन्ने गरिएको छ । निर्माणात्मक मूल्यांकनलाई किन निरन्तर विद्यार्थी मूल्यांकन भनिन्छ भन्ने सन्दर्भमा स्पष्ट हुन निर्णयात्मक तथा निर्माणात्मक मूल्यांकन दुवै प्रकारका मूल्यांकनका बारेमा परिचित हुन आवश्यक छ । साधारण अर्थमा विद्यार्थीको सिकाइका बारेमा जानकारी लिने काम विद्यार्थी मूल्यांकन हो । विद्यार्थीका बारेमा निर्णय लिने र विद्यार्थीमा पाठ्यक्रमले अपेक्षा गरेका उद्देश्य पूरा गराउने विद्यार्थीको मूल्यांकन गरिन्छ । विद्यार्थीका बारेमा निर्णय लिन गरिने मूल्यांकनलाई निर्णयात्मक र पाठ्यक्रमले अपेक्षा गरेको सिकाइ पूरा गराउन गरिने मूल्यांकनलाई निर्माणात्मक मूल्यांकन भनिन्छ । निर्णयात्मक मूल्यांकन विद्यार्थीलाई उत्तीर्ण अनुत्तीर्ण छुट्याउन र उनीहरूको श्रेणी तथा स्तर निर्धारण गर्ने उद्देश्यका लागि गरिन्छ । यस्तो मूल्यांकन शैक्षिकसत्रको अन्त्यमा व्यवस्थित प्रश्नपत्र र लिखित परीक्षाका माध्यमबाट गरिन्छ । विद्यालय शिक्षाको सन्दर्भमा निर्णयात्मक मूल्यांकनलाई तै विद्यार्थी मूल्यांकनको पर्यायका रूपमा लिने प्रचलन रहिआएको छ । शिक्षण सिकाइ प्रभावकारी बनाउन र पाठ्यक्रमले लक्ष्य


गरेका सिकाइ उद्देश्यहरू विद्यार्थीमा पूरा गराउन गरिने मूल्यांकन निर्माणात्मक मूल्यांकन हो । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यअनुसार निर्माणात्मक मूल्यांकन शिक्षण सिकाइ क्रियाकलापसँगै निरन्तर चलिरहन्छ । त्यसैले निर्माणात्मक मूल्यांकनलाई सरल भाषामा निरन्तर मूल्यांकन भनिन्छ ।

कक्षाकार्य, गृहकार्य र विद्यार्थीमा आएको परिवर्तनलाई अवलोकनबाट विद्यार्थीको निरन्तर मूल्यांकन गर्न सकिन्छ । विद्यार्थीको निरन्तर मूल्यांकन मूलतः कक्षाकार्यबाट हुने गर्छ । कक्षाकार्य गराउँदा विद्यार्थीका क्रियाकलापमा शिक्षकले विशेष ध्यान दिइरहनुपर्दछ । निरन्तर विद्यार्थी मूल्यांकन पढ्निमा विद्यार्थीको मूल्यांकनलाई लागि कक्षाभित्र वा बाहिर गरिने शिक्षण सिकाइ सम्बन्धी क्रियाकलाप नै मूल आधार हो ।

समग्रमा भन्नुपर्दा शिक्षण सिकाइको क्रममा कुनै पनि बेला सरल प्रक्रियाबाट गरिने औपचारिक प्रकृतिको विद्यार्थी मूल्यांकन नै निरन्तर विद्यार्थी मूल्यांकन हो । यसमा विद्यार्थीलाई तत्कालै सुचाव दिएर सुधारको कार्यमा थप सहयोग गरिन्छ । निरन्तर विद्यार्थी मूल्यांकनले विद्यार्थीको सिकाइ उपलब्धिको वैधता र विश्वसनीयतामा सुधार गर्न, विद्यार्थीको सही मूल्यांकन निरन्तर र सहजतापूर्वक गर्न, सिकाइस्तर कम भएका विद्यार्थीलाई सुधारात्मक शिक्षण गर्न, पाठ्यक्रमले निर्धारण गरेका ज्ञान, सीप र व्यवहारको दिगो विकास गर्न, बालमैत्री सिकाइ र मूल्यांकनको वातावरण बनाउन, विद्यार्थीहरूमा परीक्षाबाट हुने उत्तीर्ण अनुत्तीर्णको सन्त्रास हटाउन र कक्षा छाड्ने र दोहोचाउने दरमा कमी ल्याउन सघाउँच्छ । विद्यालयमा निरन्तर विद्यार्थी मूल्यांकन गर्नका लागि शिक्षकले कक्षाकोठमा होस् या बाहिरी रूपमा अवलोकन, प्रश्नोत्तर, छलफल, लिखित जाँच तथा अभिभावकसँगको अन्तरक्रिया विधि प्रयोग गर्न सक्छन् ।

बालकल्याण मावि, मेयीनगर-८, झापा

विद्यालय तथा क्याम्पसस्तरका विद्यार्थीहरूका लागि अति उपयोगी पुस्तकहरू



हरेक स्तरका पुस्तक प्रकाशन तथा वितरणका लागि हामी निरन्तर सहभागी हुनेछौं ।

विद्यार्थीहरूको चेतनास्तर

■ इन्द्रकुमार श्रेष्ठ

“...विद्यार्थीहरूले पढाइमा ध्यानै दिन छोडे, तिनीहरू कुरै बुझैनन्... यीनीहरूको पास हुने छाँटै छैन...।”

यस्ता टीकाटिप्पणी हामी शिक्षकमाझ प्रायः हुने गर्दछन्। तर विद्यार्थीलाई हाम्रो कक्षा कस्तो लागिरहेको छ? हाम्रो व्यवहार कत्तिको आदर्श र अनुकरणीय छ? हामीले कत्तिको राम्ररी सिकाइरहेका छौं? उनीहरूले हाम्रो शिक्षणशीली रुचाएका छन् कि छैनन्? यस्ता प्रश्नतर्फ हामी विचारै गर्दैनौं? जबकि यस्ता प्रश्नतर्फ ध्यान दिनु हामी शिक्षकको करित्व हो। “विद्यार्थीको मनोविज्ञान बुझेर शिक्षण गर्नुपर्छ” भनिनुको अर्थ पनि यही होला।

एकजना शिक्षकको नाताले, मलाई भने जहिले पनि खुल्दुली भइरहन्छ, “मेरो कक्षा विद्यार्थीलाई मन परिरहेको छ/छैन? अरु शिक्षकको कक्षा मेरो भन्दा रमाइलो हुन्छ कि? मैले आफ्नो विषयवस्तुलाई राम्ररी बुझाउन सकिरहेको छैन कि? पुरानै उदाहरण र प्रसङ्गहरू पो दोहोच्याइरहन्छु कि?”

यस्ता थुपै प्रश्नहरूको जवाफ खोजन एकदिन मैले कक्षा १० को कालोपाटीमा लेखें “हामी शिक्षकहरू कस्ता छौं?”

१. वाक्कलागदो कक्षा:
२. हल्लामय कक्षा:
३. धेरै कुट्टने:
४. गाली मात्र गर्ने:
५. नरिसाउने:
६. रिसाउने:
७. हप्काउने:
८. देखै रीस उठने:
९. नमस्कार गर्न मन लाग्ने:
१०. नमस्कार गर्न मन नलाग्ने:
११. ध्यान दिएर पढाउने:
१२. घण्टी लागेपछि ढिलो गरी आउने:
१३. भेटेपछि बोल्नेवालुँ लाग्ने:

१४. गफ मात्र बढी गर्ने:
१५. एकैदिन धेरै पढाउने:
१६. होमवर्क कहिल्यै नदिने:
१७. होमवर्क बढ्ता दिने:
१८. हाउभाउ मात्र बढी गर्ने:

“साथीहरूसँग सलाह नगरिकन आफूलाई जे लाग्छ, त्यो सरको नाम लेले। अन्यमा आफ्नो नाम लेख्नु पर्दैन। म, अरु कसैलाई पनि देखाउँदिन तिमीहरूका कपी। भेरे एकवजे छुट्टीमा निष्फक्ती भएर लेख। दुई बज्नुअधि मलाई बुझाउन्” भनी म कक्षाबाट बाहिरिएँ।

पछि प्राप्त पानाहरू हेर्दा मैले, विद्यार्थीहरूमा भएको चेतनास्तर महसूस गरें। मलाई लाग्यो, विद्यार्थीहरू हामी शिक्षकका बारेमा केही भन्न उकुसमुक्स रहेछन्। कतिपय विद्यार्थीले त आफै अरु विशेषता पनि थपेका रहेछन्:

१९. दादा देखाउने:
२०. स्कूल ढिलो आउने:
२१. स्कूल आए पनि एकैछिनमा घर जाने:
२२. धेरै विदा लिएर घरमै बस्ने:
२३. बढ्ता सिंगारिने:
२४. कपाल कोरिरहने:
२५. खैनी माडिरहने:

कतिपय शिक्षकसँग त विद्यार्थीलाई यति रीस उठ्दो रहेछ कि, त्यस्ता शिक्षकको नाममा एकलखसमेत जोडेका थिए।

त्यस दिनको सानो प्रयोगले मलाई विद्यार्थीहरू धेरै बुझ्न, बुझिरहेका हुन्छन् भन्ने विश्वास भयो। उनीहरू आफ्ना शिक्षकको मूल्याङ्कन गर्न सक्षम हुने रहेछन्। हामीले उनीहरूलाई कमजोर, अज्ञानी र अबुल ठान्न नहुने रहेछ। ■

सरस्वती उमावि खानीभन्याड, ओखलदुंगा

दुवै ‘मनका कुरा’को sms प्रतिक्रियाका लागि Itr<space>5006

10 देखि १५ वर्ष सम्मको नावलकलाई न्यनतम क. १०० मा स्वतन्त्र रथमा ऐसा जम्मा गर्ने तथा क्रिक्केट सुनिने

Freedom Savings Account सोन्मुहोस् र नियन्त्रक ATM सुधिता पाइन्होस्।

एष्टरेस्ट बैंक लिमिटेड

EVEREST BANK LIMITED

(A joint venture with punjab national bank, India)

Consistent, Strong & Dependable

पाठ्यपुस्तकको मूल्य मापदण्ड

शिक्षा मन्त्रालयले पहिलोपटक विद्यालय तहका पाठ्यपुस्तकको मूल्य र भौतिक गुणस्तरसम्बन्धी मापदण्ड निर्धारण गरेको छ। मन्त्रालयले ५ हजार प्रतिसम्म र त्यसभन्दा बढीको छपाइमा अलग-अलग मूल्य निर्धारण गरेको छ। यो मापदण्ड शैक्षिक सत्र २०७० देखि कक्षा १-१० का पाठ्यपुस्तकमा लागू हुने बताइएको छ।

पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गणेशप्रसाद भट्टराईका अनुसार केन्द्रले तयार गर्ने पाठ्यपुस्तकको भन्दा निजी प्रकाशनको मूल्य ५५ देखि ६३ प्रतिशतसम्म महँगो पर्नेछ। हरेक कात्तिक मसान्तभित्र पाठ्यपुस्तकको नयाँ मूल्य निर्धारण गरिने बताइएको छ।

आवरण र प्रिलिम्स (विषयसूचीसम्मका) पृष्ठको मूल्य यसैमा समावेश छ। पाठ्यपुस्तकको आकार, कागज, बाइण्डडको मापदण्ड भने पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशन दुवैका निमित समान हुनेछ। यस अनुसार विद्यालय तहका सबै पाठ्यपुस्तकको आकार अब १८ सेमी × २४ सेमीको हुनेछ। पुस्तकमा प्रयोग हुने कागज कम्तीमा ७० ग्रामको हुनुपर्नेछ। ६४ पृष्ठसम्मको पुस्तकमा १७० र ६४ भन्दा बढी पृष्ठको पुस्तकमा २५० ग्रामको कागज राख्नुपर्नेछ। प्रकाशकले विकेतालाई

पाठ्यपुस्तकको मूल्यसम्बन्धी मापदण्ड

५ हजार प्रतिसम्मको छपाइमा;

पाठ्यपुस्तकको प्रकार	प्रति पृष्ठ मूल्य		
	एक रड	दुई रड	बहु रड
निजी प्रकाशनद्वारा छापिने पुस्तक	रु.०.५४५	रु.१.१०	रु.१.३१
पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पुस्तक	रु.०.३५	रु.०.४०	रु.०.४५

५ हजार प्रतिभन्दा बढीको छपाइमा;

पाठ्यपुस्तकको प्रकार	प्रति पृष्ठ मूल्य		
	एक रड	दुई रड	बहु रड
निजी प्रकाशनद्वारा छापिने पुस्तक	रु.०.८८२५	रु.०.९५७५	रु.१.१५
पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पुस्तक	रु.०.३२	रु.०.३६	रु.०.४५

२०-२५ प्रतिशत मात्रै कमिसन र अंकित मूल्यमा १०-१५ प्रतिशत छुट दिनपर्ने मापदण्ड बनाइएको छ। अंकित मूल्यभन्दा बढी कायम हुनेगरी मूल्य स्टीकर टाँस्न पाइने छैन।

पाठ्यक्रम विकास केन्द्रका तत्कालीन

कार्यकारी निर्देशक खगराज बरालसहित शिक्षा विभाग, अभिभावक संघ, पुस्तक व्यवसायी सम्मिलित 'पाठ्यपुस्तकको मूल्य निर्धारण समिति'को सिफारिसका आधारमा मन्त्रालयले यो मापदण्ड स्वीकृत गरेको हो।

फलोअप

५८ वर्षे प्रस्ताव: अर्थद्वारा अस्वीकार

सामादायिक विद्यालयका शिक्षकलाई ५८ वर्षमा अवकाश दिने शिक्षा मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले अस्वीकार गरेको छ। ५८ वर्ष उमेर नाथेका शिक्षकलाई थप दुई वर्षको सुविधा दिएर अवकाश दिने गरी शिक्षा मन्त्रालयले अधि सारेको सो प्रस्ताव कार्यान्वयन गर्दा सरकारको व्ययभार बढ्ने जनाउदै अर्थले अस्वीकार गरेको बताइएको छ। अर्थ मन्त्रालयका एक अधिकारीले भने, "शिक्षाको त्यो प्रस्ताव कार्यान्वयन गर्नका निमित साठे चार अर्ब रुपैयाँ चाहिने देखियो। त्यति धेरै रकम उपलब्ध गराउन अर्थ मन्त्रालय असमर्थ छ।"

गेसपेपरमा प्रतिबन्ध !

गुणस्तरीय सिकाइमा नकारात्मक असर परेको भन्दै शिक्षा मन्त्रालयले विद्यालय तहको गेस पेपरको प्रकाशन र विक्री/वितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। मन्त्रालयले १५ मंसीरमा गरेको निर्णय कक्षा १० सम्मका लागि सान्दर्भिक हुने बताइएको छ। मन्त्रालयले आफ्नो यो निर्णय कार्यान्वयन गराउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ।

पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गणेशप्रसाद भट्टराईले भने, "गेसपेपरले विद्यार्थीमा पढ्ने बानी नै ढुटायो। परीक्षा र उत्तरमुखी बनायो, ज्ञान/सीप चाहिं कमजोर भयो। त्यसैले गेसपेपरको विक्री र प्रयोगमा रोक लगाइएको हो।" भट्टराईका अनुसार, आउँदा दिनमा गेसपेपरको प्रयोग भए/नभएको बारे अनुगमन गर्न जिल्ला शिक्षा कार्यालयहरूलाई सूचित गरिएको छ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पदाधिकारीले मन्त्रालयको निर्णयलाई सान्दर्भिक भन्दै नयाँ शैक्षिक सत्रबाट मात्रै यसको कार्यान्वयन गर्न माग गरेका छन्। महासंघका अध्यक्ष रघु महर्जनले भने, "यो निर्णयलाई हामी पनि स्वागत गर्दैँ। तर, यस वर्षका गेसपेपरहरू प्रकाशन भइसकेको हुँदा आजको भोलि विक्री/वितरण रोकदा व्यवसायीलाई मर्का पर्दै। त्यसैले नयाँ वर्षदेखि मात्रै यसको कार्यान्वयन गर्नुपर्दै।"

स्कूले विद्यार्थीमा गेसपेपरको आदत बढ्नुमा मूलतः हाम्रो परीक्षा र मूल्यांकन प्रणालीलाई जिम्मेवार बताइन्छ। आवधिक लिखित परीक्षा अर्थात् 'पेपर-पेन्सिल टेस्ट'लाई मात्रै मूल्यांकनको आधार बनाइएका कारण विद्यार्थीलाई पनि परीक्षामुखी बनाएको छ। त्यसैले मूल्यांकन प्रणालीमा सुधार हुनुपर्ने देखिन्छ।

FREE - FREE - FREE

A 2-day introductory workshop to teach practical skills:

- Improve attention and concentration skills
- Reduce stress and negativity
- Increase working memory & cognitive skills
- Strengthen positive qualities and moods
- Appreciate and show empathy to others
- Become better listeners and understand others

and, Increase overall academic performance

Limited to 40 educators of private schools teaching grades 1-5 only.

To reserve your place, email name and recommendation from school principal
Email: karunaedu1@gmail.com, Website: www.karunaedu.com

Required Activist / Trainer - Basic Education

Initially for one year; renewable up to three years

Requirements

- Bachelors Degree preferably in Education with some 3 years of experience in teaching in community schools.
- Understanding of country's school education environment from classroom to broader issues of educational governance.
- Aptitude and skills to advocate for quality-primary-schools-for-all with understanding of Nepal's developmental work environment
- Demonstrated leadership, facilitation and social skills
- Good written and spoken Nepali and English (near TOEFL level) skills
- Good basic computer skills for text, spreadsheet and communication
- Affinity with rural setting and ability to walk and live in rural areas for extended periods of time
- Valid two-wheeler driving license with skills to drive in rough roads

Make a hand written application with an updated CV, contact phone and email by 30 December, 2012 including conditions of work to:



Parent and Teacher Motivation - PTM Project,
the Centre for Educational Policies and Practices (CEPP)
P.O Box 4555, Kathmandu, Nepal


(as well as additional electronic copy to:
info@schoolingnepal.org)

Job Description can be obtained by writing to the same address. Candidate educated in public education system is given preference besides general inclusion criteria. Demonstrated commitment to the cause and relevant experience has scope for negotiation.

जनताको पीरमर्का सुन्न र
रचनात्मक सुभावहरू ग्रहण गर्ने
नेपाल सरकार सधै तत्पर र
जागरूक छ । साथै समस्या
निराकरण गर्ने सुभावको अपेक्षा
पनि गर्दछ ।



नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग



‘खुला विज्ञापनः पुसको दोस्रो साता’

शिक्षक सेवा आयोग १७ वर्षपछि शिक्षकको खुला विज्ञापन गर्ने तथारीमा जूटेको छ। सरकारले १६ मंसीर २०६६ मा शिक्षक सेवा आयोग नियमावली, २०५७ मा संशोधन गरी ११ वैशाख २०६३ पछि रिक्त भएका पदपूर्ति गर्ने निर्णय गरेपछि खुला विज्ञापन गर्ने बाटो खुलेको हो। यस सम्बन्धमा आयोगका अध्यक्ष **उदयराज सोती** भन्छन्:

यसपालि चाहिं विज्ञापन साँच्चै खुल्ने हो ?

हो। शिक्षक सेवा आयोग नियमावली, २०५७ मा भखैरै संशोधन भएको छ। त्यो संशोधनमा आयोगले विभिन्न चरणमा विज्ञापन गर्न सक्ने र पहिलो चरणमा २०६३/०१/११ देखि रिक्त पदमा विज्ञापन गर्न सक्ने उल्लेख छ। त्यसैले यसपालि जसरी पनि विज्ञापन गर्दछौं।

अस्थायी शिक्षकको मुद्दालाई थाँती राखेर खुला प्रतियोगिता सञ्चालन गर्न अप्यारो पैदैन ?

अस्थायी शिक्षकको समस्याका बारेमा आयोग पनि सचेत र संवेदनशील छ। तर शिक्षा ऐनमै संशोधन नभइक्कन अस्थायी शिक्षकलाई अन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सम्भव छैन। त्यसैले २०६३/०१/११ भन्दा अधिक नियुक्ति पाएका अस्थायी शिक्षकको पदलाई ‘रिजर्भ’ राखेर त्यसपछि रिक्त भएका पदमा मात्रै विज्ञापन गर्न लाग्नेको हो। यी विज्ञापनमा अस्थायी शिक्षकलाई उमेरको हद लाग्ने छैन।

विज्ञापनको तथारी कहाँ पुग्यो त ?

हामीले गत २५ मंसीरमा सबै जिशिकासँग २०६३/०१/११ भन्दा अधिक र पछि रिक्त भएका पदको संख्या, तह र विषय अनुसारको विवरण मारेका छौं। सबै जिल्लाबाट रिक्त पदको आँकडा आइसकेपछि आयोगले खुला र समावेशी दुई किसिमको कोटा निर्धारण गर्नेछ। त्यस अनुसार प्राथमिक तहका सबै पदमा खुलातर्फ ५५ र समावेशीतर्फ ४५ प्रतिशत छुट्याइनेछ। निम्नमाध्यमिक र माध्यमिक तहमा चाहिं विषयगत रूपमा कोटा निर्धारण गरिनेछ। विज्ञापन जिल्लागत रूपमा खुल्नेछ।

विज्ञापन कहिलेसम्म खुल्ला ?

पसको दोस्रो हप्तातिर विज्ञापन गर्दछौं।

शिक्षिक योग्यता साविककै हो कि, नयाँ ?

प्राथमिक तह र निमावि तहका निमित प्रमाणपत्र तह र मावि तहका निमित स्तातक तहको योग्यता आवश्यक पर्नेछ। प्रमाणपत्र तह उत्तीर्ण गरे पनि प्राथमिक तहको अनुमतिपत्र पाएका उम्मेदवाराले निमावि तहमा आवेदन दिन पाउदैनन्, निमाविका निमित सोही तहकै अनुमतिपत्र लिएको हुनुपर्छ।

शिक्षण शैली परीक्षण गर्ने प्रयोगात्मक परीक्षा पनि हुन्छ कि ?

उम्मेदवाराले विश्वविद्यालयबाट योग्यताको प्रमाणपत्र पाई आयोगको अर्को परीक्षाबाट अनुमतिपत्र समेत लिइसकेको अवस्थामा थप प्रयोगात्मक परीक्षा आवश्यक पर्छ जस्तो लाग्दैन। अर्को कुरा अब धेरै पदमा विज्ञापन हुँदैछ, त्यसैले प्रयोगात्मक परीक्षा सञ्चालन

गर्न सम्भव पनि नहोला।

बैशाखमा संविधानसभाको चुनाव हुने भयो भने विज्ञापनको काम प्रभावित हुँदैन ?

विगतमा शिक्षकको बढुवा प्रक्रियामा आचारसंहिता नलाग्ने भनेर निर्वाचन आयोगले हामीलाई फूक्का गरेको थियो। निर्वाचन आचारसंहिताले लोक सेवा आयोगको विज्ञापन र पदपूर्तिको प्रक्रियालाई पनि रोकेको पाइदैन।

राजनीतिक सहमति बिना नै शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउँदा पछि अवरोध त आउदैन ?

यसमा सबै राजनीतिक दल संवेदनशील हुनुपर्छ किनभने मुलुकमा १७ वर्षदिवि शिक्षकको पदपूर्ति हुनसकेको छैन। अध्यापन अनुमतिपत्र लिएका हजारौं जनशक्ति विज्ञापन करेर बसिरहेका छन्। विद्यालयलाई पनि योग्य र युवा शिक्षक चाहिएको छ। त्यसमाथि शिक्षक सेवा आयोग एउटा निष्पक्ष र स्वतन्त्र निकाय हो। त्यसैले राजनीतिक दलबाट अवरोध आउने सम्भावना म देखिन्दैन।

परीक्षाको स्वच्छता कायम गर्न आयोग सक्षम छ त ?

आयोग स्थापनाको एक दशकको अभ्यासले पनि हाम्रो निष्पक्षतालाई पुष्टि गरेको छ। हामीले गरेका पदपूर्ति र बढुवा नतिजामा खासै विवाद आएको छैन। खुला पदपूर्ति प्रक्रियालाई आयोगले अफ चुस्त र कडा तुल्याउनेछ। लिखित परीक्षाको उत्तरपुस्तिकालाई लोक सेवा आयोगको जस्तै ‘डबल कोडिङ’ गरिनेछ। अन्तर्वार्ताको चरण ठन् चुस्त हुनेछ। अन्तर्वार्ता लिने १० मिनेट अधि मात्रै चिटा विधि अनुरूप विज्ञहरू छानिनेछन्। आयोगले योग्यता (मेरिट) प्रणालीमा केन्द्रित रहेर परीक्षा सञ्चालन र सिफारिस गर्नेछ। यसमा कसैले शंका गर्नुपर्दैन।

आयोगले साढे ६ लाखभन्दा बढी शिक्षण अनुमतिपत्र वितरण गरिसकेको छ, ठूलो संख्याले आवेदन दिए भने परीक्षालाई कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ ?

परीक्षा सञ्चालन गर्न सजिलो त पक्कै हुँदैन। पछिल्ला वर्षहरूमा विश्वविद्यालय र विद्यालय तहको परीक्षाको वस्तुनिष्ठतामा पनि प्रश्न उठाएका छन्। त्यही प्रवृत्ति शिक्षकको परीक्षामा आउन नादिन हामी एकदमै सचेत छौं। जिल्लागत उम्मेदवाराको संख्या हेरेर परीक्षाको व्यवस्थापन गरिनेछ। जिल्ला शिक्षा कार्यालयबाट पाँच लाख विद्यार्थीको एसएलसी परीक्षा सञ्चालन हुँदै आएको छ। प्रश्नपत्र र उत्तरपुस्तिका आयोगले पठाउनेछ। परीक्षा चाहिं जिशिकाबाट सञ्चालन हुनेछन्। परीक्षा व्यवस्थापनका निमित हाम्रा जिशिकाहरू सक्षम पनि छन्। यसमा हामी ढुक्क छौं।

प्रस्तुति: प्रमोद आयाम



Safeguarding your valuables

सुरक्षामा किन सम्भौता...

दूला दूला पर्वाल
बलिया दराज
महंगा कुकुर
अरु के-के मात्र गर्नुहुन्छ...

हाँगो लकर सुविधा प्रयोग गरी निर्धारक हनुहोस।

हाँगा निरन शास्त्ररूपा लकर सुविधा उपलब्ध छन्।

उपलब्धका भित्र : • साप्तसार : ४४४२९९७ • बौद्ध : ४४९०६२७
• कुलारीपाटी : ५००८६४८ • न्युरोड : ४२२४६९६
उपलब्धका आहिर : • वीरगञ्ज : ०५१ ४३७००९९ • हेठोडा : ०५७ ५२६५५६७

लकर सुविधा उपलब्ध हुन्ने सम्भाव्य:
विहाल ७० बडेटेक्स अपराइल ५ बजेसर्ग (आइटबार-विहीबार)
विहाल ७० बडेटेक्स अपराइल २ बजेसर्ग (गुरुबार)

हाँगी तपाईंहरुको बहुमूल्य गरगाहनाको सुरक्षाका लाभि विभिन्न साइजका सेफ डिपोजिट लकर उपलब्ध गराउँछौं।



All Equipment of Backup System and Authorised Dealer of Exide Battery in Kathmandu



Solar Panel



Exide Battery





Tubular Battery



Solar LED Globe Bulb



Su-Kam Battery & Inverter



Luminous Battery & Inverter



Solar Pannel & LED Bulb

Deals For

EXIDE

Exide Battery & Inverter



E POWER SOLAR INVERTER,

Nayabazar link road, Tel: 4361602, Mob.: 9851011380, 9841298027

E-mail: e_power24@yahoo.com

बाल क्लब

नेतृत्व विकासको सहज बाटो

अतिरिक्त क्रियाकलापका माध्यमबाट बालबालिकाको नेतृत्व विकासमा टेवा पुऱ्याउन सकिन्छ भन्ने कुरा देशका क्षेत्रिय सामुदायिक विद्यालयमा पुर्नै बाँकी छ। तर, कैलालीको पूर्वी भेगका सामुदायिक विद्यालयहरूले बाल क्लबमार्फत बालबालिकालाई त्यस्तो अवसर जुटाइरहेका छन्। विद्यालयका अतिरिक्त क्रियाकलापदेखि सामाजिक मुद्दामा समुदायमा जागरण फैलाउन समेत यहाँका बाल क्लब सक्रिय पाइन्छन्।

■ प्रमोद आयाम, कैलालीमा

डेढ वर्ष अधिसम्म कैलालीको बौनियाँ (डहरवेरिया) स्थित राष्ट्रिय माविका विद्यार्थीका निमित्त अतिरिक्त क्रियाकलापहरू दर्लभ जस्तै लाग्ये। शिक्षकलाई इच्छा लागे हुने नव नहुने। तर, यता आएर यहाँ हरेक शुक्रवारजसो कुनै न कुनै अतिरिक्त क्रियाकलाप हुने गरेका छन्। कहिले हाजिरीजवाफ हुन्छ भन्ने कहिले वक्तृत्वकला र निवन्ध लेखन।

राष्ट्रिय माविमा यसरी अतिरिक्त क्रियाकलाप नियमित तुल्याउने कारक बनेको छ- ‘सगरमाथा बाल क्लब’। अहिले विगतमा जस्तो विद्यार्थीले यो कार्यक्रमका निमित्त शिक्षकको मुख ताकिराख्नुपर्ने अवस्था छैन। कुन शुक्रवार के कार्यक्रम गर्ने भन्ने निर्णय बाल क्लबले नै गर्दछ। शिक्षकहरूले त्यसमा सहजीकरण मात्रै गरिदिन्छन्। शिक्षक लक्ष्मीप्रसाद चौधरी भन्छन्, “आफैले गरेको कार्यक्रममा विद्यार्थीको सहभागिता छन् बढी हुँदोरहेछ।”

सगरमाथा बाल क्लबका गतिविधि अतिरिक्त कार्यक्रममा मात्रै पनि सीमित छैनन्। विद्यालय हाता र कक्षाकोठा सरसफाईको नेतृत्व पनि उसले लिई आएको छ। विहानको प्रार्थनासभापछि विद्यार्थीहरू मिलेर विद्यालयको प्राइङ सफा गर्दछन्। फलतः विद्यालय हाताभित्र कागजको टुक्राटाकीसम्म भेटिन्दैनन्। क्लबले कक्षाकोठा सरसफाई गर्ने हरेक बारका निमित्त समूह बनाएको छ।

कैलालीकै जोशीपुरस्थित मोहन्याल माविमा पनि ‘मोहन्याल बाल क्लब’ गठन गरिएको छ। शुक्रवारे अतिरिक्त कार्यक्रम र सरसफाई यस क्लबको पनि नियमित

गतिविधिमा पर्दछन्। गएको भदौदेखि मोहन्याल बाल क्लबले विद्यालयमा एउटा अनुकरणीय नियम बसालेको छ- कक्षाकोठामा मोबाइल फोन चलाउन नपाइने। विद्यार्थीले त कक्षामा मोबाइल ल्याउनै पाउँदैनन्, शिक्षकले लगिहाले पनि ‘साइलेन्स’मा राख्नुपर्दछ। क्लबका अध्यक्ष अजय चौधरी भन्छन्, “मोबाइलको घण्टी बज्दा पढाइ ‘डिस्टर्ब’ हुन्छ। त्यसैले हामीले मोबाइल चलाउन रोकेका हाँ।” क्लबले विद्यालय हाताभित्र ध्रुमपान र मद्यपान गर्न

समेत प्रतिबन्ध लगाएको छ। विद्यार्थीले सधै युनिफर्म लगाएर आउनुपर्ने नियम बनाइएको छ। यता दुगौलीस्थित जनकल्याण निमाविको बाल क्लबले चाहिँ मिसहरूलाई विद्यालयमा स्टेटर बुन्न प्रतिबन्ध लगाएको छ।

क्लबका पदाधिकारीले आफूभन्दा तल्लो कक्षाका नानीहरूलाई अनुशासन पालनाप्रति प्रेरित गर्दै आएका छन्। भजनीस्थित दुर्गा माविको बाल क्लबले टाई र बेल्ट अनिवार्य गराएको छ। विना सूचना विद्यालयमा



अनुपस्थित हुने विद्यार्थीले क्लबलाई पाँच रूपैयाँ जरिबाना तिरुपत्र्छ । सरसफाई त यहाँको पनि नियमित गतिविधि नै हो । कुनै पिरियड खाली हुँदा छात्रछात्राहरू हल्ला गरेर बस्तैनन्; कक्षामै आपसमा अतिरिक्त क्रियाकलाप गर्दछन् । “यो सबै बाल क्लबको सक्रियताको प्रतिफल हो”, दुर्गा माविको प्रअ जयराज जैसी भन्छन्, “क्लब गठन भएपछि अनुशासनको परिपालनामा हामीले केही भन्नै परेको छैन । सबै कुरा क्लबले नै तय गर्दछ ।” क्लबको कार्यालयका नियमित विद्यालयले छुट्टै कोठा समेत उपलब्ध गराएको छ ।

दुर्गा माविको क्लब मातहतमै रहने गरी अतिरिक्त क्रियाकलाप, वातावरण, भित्तेपत्रिका र गायन समूह गरी चारवटा उपसमूह गठन भएका छन् । क्लबले प्रकाशन गर्न थालेको त्रैमासिक भित्तेपत्रिका छात्रछात्राका लेखनीय सिर्जना उजागर गर्नका नियमित राम्रो माध्यम बनेको देखिन्छ । टीकापुरस्थित जनजागृति उमाविको चेतना बाल क्लबले विद्यालयका विसंगति र समस्यालाई पनि भित्तेपत्रिकामार्फत उजागर गर्दै आएको छ । केही महीनाअघि क्लबले कक्षामा शिक्षकको अनुपस्थिति र विद्यालयमा ऐउटा मात्रै धारो हुँदा विद्यार्थीलाई परेको समस्या भित्तेपत्रिकामा प्रकाशन गरेको थियो । विद्यार्थी नवीन साउद भन्छन्, “हामीले समाचार लेखेपछि सर/मिस नियमित हुन थाल्नुभएको छ र विद्यालयको अर्को धारो पनि मर्मत गरिएको छ ।”

एकसन-एड नेपालले दुई वर्षदिवि कैलालीको टीकापुर नगरपालिका र आसपासका ७५ वटा विद्यालयमा ‘गुणस्तरीय शिक्षा परियोजना’

‘आत्मविश्वास बढ्यो’

महादेव दुंगाना

पूर्व अध्यक्ष, चेतना बाल क्लब
जनजागृति उमावि, टीकापुर



क्लबको नेतृत्व गर्दा मैले व्यक्तिगत रूपमा धेरै कुरा सिक्ने मौका पाएँ । मुख्य कुरा त मैले आफूमा परिवर्तन आएको महसूस गरें । आफ्नो गाउँ र विद्यालयबाट बाहिर जाँदा कसैसँग बोलिहाल्ने आँट हुन्थेन । क्लबको नेतृत्वमा पुरोपछि विभिन्न कार्यक्रममा सहभागी हुने मौका पाइयो । विस्तारै मभित्रको हिँच्किचाहट पनि हराउदै गयो । डर र लाज नमानी आफ्ना कुरा गर्न सक्ने भएँ ।

पहिले म ढिपीवाल थिएँ । अरुको कुरा नसुन्ने र आफ्ने कुराले जिन्तुपर्ने । क्लबको अध्यक्ष बनेपछि ममा जिम्मेवारीबोध बढ्यो र ढिपी गर्ने वानी कमशः हराउदै गयो । अनि साथीहरूको कुरा सुन्न थाले । उनीहरूसँग मिलेर कार्यक्रम गरियो । राम्रोसँग नेतृत्व गरेपछि साथीहरूबाट पनि सहयोग मिल्दो रहेछ ।

क्लबको नेतृत्व गर्दा मैले धेरै कुरा बुझे मौका पाएँ । क्लबको कार्यक्रम ‘ह्याण्डिल’ गर्दा विद्यार्थीको सामूहिक आवश्यकता के हो? त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । व्यक्तिगत स्वार्थ भन्दा पनि साथीहरूको सामूहिक भावनालाई कदर गर्न सक्नुपर्ने रहेछ भन्ने बोध भयो । विस्तारै ममा नेतृत्व गर्ने सीप र क्षमताको विकास हुँदै गएको महसूस गरें ।

अहिले म विद्यालय र बाल क्लब दुवैमा छैन । तथापि क्लबमा छुँदा सिकेको सीपले गर्दा भोलि कुनै सामाजिक संस्थाको नेतृत्वमा पुगेर राम्रा काम गर्न सक्छु भन्ने आत्मविश्वास छ । ■

सञ्चालन गर्दै आएको छ । एकसन-एडको स्थानीय साझेदार संस्था फाया नेपालले परियोजना सञ्चालन भएका सबै विद्यालयमा बाल क्लब गठन गरेको छ । विद्यालयका एक जना शिक्षकलाई ‘फोकल पर्सन’ तोकिएको छ,

जसले बाल क्लबका गतिविधिलाई सहजीकरण गर्दछन् । फायाले क्लबका पदाधिकारी र ‘फोकल टिचर’लाई क्लब सञ्चालनसँगै क्षमता अभिवृद्धि, प्राथमिक उपचार, भित्तेपत्रिका लेखन, सडक नाटक र अन्य चेतनामूलक गतिविधिका नियमित अभिमुखीकरण गर्दै आएको छ । फाया नेपालका परियोजना अधिकृत मानवहादुर डाँगीको भनाइमा निमावि र मावि तहका विद्यालयका बाल क्लबको राम्रो प्रभाव देखिएको छ ।

चेतना जगाउदै

बाल क्लबहरूले आफ्ना क्रियाकलाप सम्बन्धित सम्बन्धित सम्बन्धित विस्तार गरेका छन् । प्रकोप, जोखिम र सुरक्षा, सरसफाई र शिक्षा सम्बन्धी चेतनालाई नाटकमार्फत विद्यार्थीले उजागर गर्दै आएका छन् । क्लबका छात्रछात्राले बालबालिकालाई नियमित विद्यालय पठाइदिन घरदैलो अभियान समेत चलाउदै आएका छन् । डहरबेरिया बाटी प्रभावित गाउँ हो । बाढीबाट सुरक्षित रहन सगरमाथा बाल क्लबका छात्रछात्राले सम्बन्धित नाटकमार्फत सचेतना पुऱ्याउदै

हामी सक्छौँ: जनकल्याण बाल क्लब, दुर्गालीका पदाधिकारी (बायाँ) र बाढीबाट सुरक्षित रहनका नियमित नाटकमार्फत सचेतना जगाउदै रास्तिय भावि डहरबेरियाका छात्रछात्रा ।





आएका छन् । यस्तै, क्लबले गाउँ/टोलमा सरसफाइ सम्बन्धी जनचेतना जगाउदै आएको छ । शिक्षक-अभिभावक संघकी सदस्य प्रेमा चौधरी भन्छन्, “क्लबका नानीहरूले गर्दा हामीले पनि सरसफाइको बारेमा धेरै कुरा सिक्ने मौका पाएका छौं ।

दुर्गालीको जनकल्याण बाल क्लबले विद्यालयको अभिभावक भेलामा भूकम्पीय सुरक्षा र शिक्षाको अवसरवारे दुई वटा नाटक देखाइसकेको छ । आफ्ना विद्यार्थीको त्यस्तो क्षमतावाट शिक्षकहरू पनि अचम्मित छन् । क्लबका ‘फोकल टिचर’ अर्जुन चौधरी भन्छन्, “हाम्रो सहयोग विना नै विद्यार्थीले यति राम्रोसँग नाटक देखाए कि त्यति राम्रो होला भनेर हामीले सोचेका पनि थिएनौं ।” यता, टीकापुरको चेतना बाल क्लबले पनि १ असोजमा वीरेन्द्र विद्यार्थिर माविमा शिक्षक, विद्यार्थी र अभिभावकका कमजोरीलाई औल्याउने किसिमको नाटक मञ्चन गरेको थियो ।

नेतृत्व विकासको अवसर

जनकल्याण बाल क्लबकी अध्यक्ष अञ्जली तिरुवाको अनुभवमा क्लबको नेतृत्वमा आउनुअघि तौलो मानिससँग बोल्न पनि उनलाई डर र लाज लाग्यथो । अहिले त्यो समस्या नरहेको उनी बताउँछन् । अञ्जली भन्छन्, “क्लबमा आएपछि हामीले विभिन्न तालिम पायौं र अरु स्कूलमा गएर कार्यक्रम देखायौं । समूहमा मिलेर विभिन्न समस्याका बारेमा छलफल गर्ने अभ्यास पनि भयो । त्यसैले अहिले कसैसँग बोल्न अच्यारो लाग्दैन ।” मंसीरको

देखो साता शिक्षक प्रतिनिधि पुगेका आधा दर्जन बढी विद्यालयका बाल क्लबका सबैजसो पदाधिकारीले सुनाएको साथा अनुभव पनि अञ्जलीको जस्तै थियो । क्लब गठनपछिका गतिविधिका कारण उनीहरू पहिलेभन्दा बढी ‘बोल्न सक्ने’ भएका छन् ।

क्लबको नेतृत्व अभ्याससँगै विद्यालयको प्रशासनिक तथा शैक्षिक पक्षसँग सम्बन्धित विषयमा चासो देखाउने र प्रश्न उठाउन सक्ने आँट बालबालिकामा बढौदै गएको छ । जनकल्याण स्कूलको सामाजिक परीक्षण भेलामा क्लबका छात्रछात्राले छात्रवृत्ति रकमको पारदर्शिताको विषयमा प्रश्न उठाएका थिए । फाया नेपालका सामाजिक परिचालक सूर्य बस्नेतका अनुसार मनुवाचित मोती माविमा सामाजिक परीक्षण हुँदा त्यहाँको बाल क्लबका विद्यार्थीले एसएलसी नितिजा घटेको विषयमा शिक्षकहरूसँग प्रश्न गरेका थिए । बस्नेत भन्छन्, “क्लब गठन भएपछि विद्यालयको समस्या, शैक्षिक नितिजा, गुणस्तर, आर्थिक विषयमा शिक्षकहरूसँग सवाल/जवाफ गर्न सक्ने क्षमता पनि विद्यार्थीमा बढेको छ ।”

बाल क्लब सक्रिय हुने हो भने सबै कार्यक्रमका निमित विगतमा फाईफुट जस्तो हुने अतिरिक्त क्रियाकलापले नियमितता पाउनु विद्यालयका लागि महत्वपूर्ण उपलब्धि त हो नै, साथै यस्ता कार्यक्रम सञ्चालनको अभ्यासले बालबालिकालाई थप परिपक्व बनाउदै लैजान्छ । क्लबमा आबद्ध छात्रछात्राले प्राथमिक उपचारको सीप पनि पाएका छन् । विद्यालयमा कसैलाई चोटपटक लागिहालेमा

तिनको प्राथमिक उपचारको नेतृत्व बाल क्लबले लिई आएको देखिन्छ । जनजागृति माविका शिक्षक रघुनाथ उपाध्याय भन्छन्, “पहिलेपहिले विद्यार्थीले मात्रै के गर्न सक्छन् र ! भन्ने लाग्यथो । तर, विद्यालयका धेरै क्रियाकलापमा विद्यार्थीले नै नेतृत्व गर्न सक्ने रहेछन् । बाल क्लबको अभ्यासपछि हामीले यही कुरा सिक्नै ।”

कतिपय विद्यालयमा अनुशासन र आचरणप्रति पनि बाल क्लब नै सक्रिय देखिएका छन् । तिनले आफ्नो आचारसंहिता आपै बनाएका छन् । फलतः त्यसको पालनाप्रति उनीहरू बढी जिम्मेवार देखिन्छन् । मोहन्याल माविका शिक्षक कालुराम चौधरी भन्छन्, “पहिले ‘टिफिन’ हुनासाथ विद्यार्थीहरू बजारतिर दैडिहाल्ये । अहिले आफैले नियम बनाएपछि त्यसो गर्न छोडेका छन् ।”

विद्यालयका अतिरिक्त क्रियाकलापदेखि समुदायमा सरसफाइ र सामाजिक सचेतना जगाउनेसम्मको अभ्यास देखा लाग्छ, स्कूले बालबालिकाहरू समस्याको पहिचान गर्न मात्रै हैन, त्यसको समाधानका तिमित समदायलाई सुझाउन र झक्झक्याउन समेत उत्तिकै सक्षम छन् ।

फाया नेपालका अध्यक्ष धनपति हुंगेल भन्छन्, “हामीले बाल क्लब गठन मात्रै गराएनौं, क्लब संचालनका निमित बालबालिकालाई क्षमता विकासमा पनि जोड दिएका हौं । बास्तवमा क्लब गठनका उद्देश्यहरू धेरै हदसम्म पूरा भएका छन् ।”

sms प्रतिक्रियाका लागि Itr<space>5006

मासिएको पैसा असुल हुन थाल्यो

कैलालीको लालबोझी-४ स्थित कर्मेश्वर उमाविमा २०६७ साल अधिसम्म नाम मात्रको सामाजिक परीक्षण हुने गर्दथ्यो, शिक्षा नियमावलीको प्रक्रिया पुऱ्याउनका निम्नि। विद्यालयका शिक्षक, व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघका पदाधिकारी समेत सामाजिक परीक्षणको विधि/प्रक्रियावारे अनिभज्ञ रह्यो।

२०६८ सालदेखि भने एकसन-एड नेपालको 'गुणस्तरीय शिक्षा परियोजना' अन्तर्गत कर्मेश्वरलगायत त्रैलोक्यका ७५ वटा सामुदायिक विद्यालयमा सामाजिक परीक्षणको अवधारणा प्रभावकारी रूपमा लागू गरिएको छ। एकसन-एडको स्थानीय साझेदार संस्था फाया नेपालले स्रोतव्यक्ति, व्यवस्थापन समितिका पदाधिकारी, प्रअ लगायतलाई गत वर्ष सामाजिक परीक्षणसम्बन्धी अभिमुखीकरण तातिम दिने गरेको छ।

सामाजिक परीक्षण गरिएको पहिलो वर्ष नै कर्मेश्वर उमाविमा त्यसको महत्त्वपूर्ण प्रभाव देखिएको छ। शिक्षक अभिभावक संघकी अध्यक्ष जोग्यानी विश्वकर्माको संयोजकत्वमा गठित सामाजिक परीक्षण समितिले विद्यालयको रकममा भएको अनियमितता उजागर गरिएको छ। समितिले विद्यालयका बिल/भर्पाई छानविन गर्दा शिक्षक एवं लेखापाल सुरेश चौधरीले विद्यालयको रु.४ लाख ३० हजार हिनामिना गरेको तथ्य फेला पाएँ।

चौधरीले विद्यार्थीबाट शुल्क उठाइएको रकम बैंक खातामा जम्मा नगरी आफैले मासेका थिए। सामाजिक परीक्षणका भेलामा सो तथ्य सार्वजनिक भएपछि अभिभावकले चौधरीबाट रकम असुलीका निम्नि दबाव दिए। फलत: चौधरीले २०६८ भद्राको दोस्रो सामाजिक परीक्षणसम्ममा सबै रकम चुक्ता गरिसकेका छन्। उनी भन्दून, "मैले विद्यालयको पैसा बैंकमा दाखिला नगरी आफैले चलाएको थिएँ। मबाट गल्ती भएकै हो।" २०६६ र ६७ सालमा शुल्कबापत उठेको रकम उनले मासेका थिए। यता आएर विद्यालय व्यवस्थापनले चौधरीलाई लेखापालको जिम्मेवारीबाट मुक्त गरेर पढाउन मात्रै लगाएको छ।

यता लालबोझी-५ स्थित महेन्द्र माविमा पनि सामाजिक परीक्षणको राम्रै प्रभाव परेको छ। यहाँ पनि सामाजिक परीक्षण समितिले रु.१ लाख ७० हजार हिनामिना भएको तथ्य फेला पारेको छ। सामाजिक परीक्षण समितिका तत्कालीन संयोजक उज्जलसिंह बुढाका अनुसार, प्रअ राजवहादुर साउदले रु.१ लाख ५० हजार, लेखापाल नन्दसिंह धामीले रु.१५ हजार र व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष इन्द्रवहादुर साउदले रु.५ हजार मासेको तथ्य भेटिएको थियो।

प्रअ र लेखापालले मासेको रकम फिर्ता गरिसकेका छन् भने अध्यक्ष साउदले अङ्के चुक्ता गरेका छैनन्। प्रअ साउद सामाजिक परीक्षणको अभ्यासले आफूलाई पाठ सिकाएको ठान्दून्। उनी भन्दून, "विद्यालयको पैसा यताउता हुँगा यसरी प्रश्न उठ्ने रहेछ। हामी यसबाट सतर्क छौं। अब विद्यालयका हरहिसाबलाई पारदर्शी राख्ने छौं।"

दुई वर्षअधिसम्म पनि सामाजिक परीक्षणलाई वित्तीय कारोबारको लेखापरीक्षणकै पर्यायको रूपमा लिइन्थ्यो। अहिले



सामाजिक परीक्षणको प्रक्रिया विद्यालयको वित्तीय गतिविधिमा मात्रै सीमित छैन। विद्यालयको शैक्षिक, भौतिक पाटोमा पनि विस्तृत छलफल गर्ने अभ्यास थालिएको छ। सामाजिक परीक्षण सम्बन्धी निर्देशिकामा उल्लिखित सूचकमा कोन्द्रित रहेर व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघका पदाधिकारी, शिक्षक र अभिभावकबीच छलफल गर्ने, सबल र दुर्बल पक्ष पहिचान गर्ने र त्यसबाट निचोड निकाल्दै नयाँ कार्ययोजना बनाउने अभ्यासको थालनी भएको छ। महेन्द्र माविमा शिक्षक दत्तराज जैसी भन्दून, "सामाजिक परीक्षण हुन थालेपछि सम्मानका व्यक्तिहरूमा विद्यालयप्रति चासो बढन थालेको छ। साथै, सबैलाई विद्यालयप्रति जिम्मेवारीबोध गराएको छ।"

सामाजिक परीक्षणमा अभिभावकको सहभागिता पनि बढ्दो क्रममा देखिन्दू। महेन्द्र माविमा २०६८ सालमा ७५ जनाको सहभागिता रहेकोमा यस वर्ष १२० पुगेको थियो। यसै, कर्मेश्वर उमाविमा अधिल्लो वर्ष १५४ जना उपस्थित थिए भने यस वर्ष २२२ अभिभावकले सामाजिक परीक्षणमा सहभागिता जनाएका छन्। कर्मेश्वरका प्रअ धर्मराज न्यौपाने भन्दून, "पहिले हामीलाई पनि सामाजिक परीक्षणको बारेमा विस्तृत जानकारी थिएन। दुई वर्षयता अभिभावकको तहसम्मै सामाजिक परीक्षणको चेतना पुगेको छ। अभिभावकको सहभागिता बढ्दै जानु यसैको उदाहरण हो।"

विद्यालयका आर्थिक, भौतिक र शैक्षिक गतिविधिबाटे सार्वजनिक बहस र लेखाजोखा गर्ने पद्धति नै सामाजिक परीक्षण हो। यसको प्रभावकारी अभ्यास हुने हो भने विद्यालयका हरेक गतिविधि र क्रियाकलापलाई पारदर्शी त गराउँछ नै, यसले सरोकारवालालाई विद्यालयप्रति जवाफदेही र उत्तरदायी समेत बनाउँछ।

प्रमोद आयाम

राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन प्रतिष्ठान, २०६६ स्थापना गर्ने बनेको विधेयक

विधेयकको उद्देश्य र कारण

नेपालमा राष्ट्रिय कानून, न्याय व्यवस्था एवम् दर्शन, अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय कानून, कूटनीति, सामरिक अध्ययन, प्रतिरक्षा विश्लेषण, मानवीय कानून एवम् मानवअधिकार, संविधानवाद, व्यवस्थापन एवं सुशासन जस्ता विषयहरूमा नेपालमै उच्चस्तरीय एवं गुणस्तरीय शिक्षा दिने अन्तर्राष्ट्रियस्तरको कुनै विशिष्ट अध्ययन, अध्यापन गर्ने विशिष्ट अध्ययन संस्था देशमा स्थापना हुन नसकेकोले, विगत दश वर्षदेखि कानूनको गुणस्तरीय उच्च शिक्षा अध्ययन अध्यापनमा केन्द्रित काठमाडौं स्कूल अफ ल लाई नै माथि उल्लिखित विषयहरूमा अध्ययन, अध्यापन र अनुसन्धान गर्ने गरी एक अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठानमा परिणत गर्ने प्रमुख उद्देश्य र कारणबाट “राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन प्रतिष्ठान ऐन, २०६६” को तर्जुमा गरिएको देखिन्छ ।

१. काठमाडौं स्कूल अफ ल र त्यसको नेतृत्वले विगत दश वर्षमा नेपालको कानूनी शिक्षको स्तर बढिमा पुऱ्याएको योगदान, आर्जन गरेको ख्याति र निर्माण गरेका पूर्वाधारहरूको सन्दर्भमा विधेयकले काठमाडौं स्कूल अफ ललाई प्रतिष्ठानको रूपमा स्थापना गर्ने जुन उद्देश्य राखेको छ, त्यो आफैमा सकारात्मक कदम हो ।

१.२ उच्च शिक्षा, विश्वविद्यालय, प्रतिष्ठानहरूलाई स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धमा नेपालसँग कानूनी व्यवस्थाको यथेष्ट अनुभव र प्रबन्ध भएको स्थिति र काठमाडौं स्कूल अफ लको आफै अन्तर्राष्ट्रिय सम्बन्ध, अनुभव र मुलुकको आवश्यकतालाई राम्ररी अध्ययन गरिएको सन्दर्भमा तारय गरी पेश गरिएको यस विधेयकले समेतनुपर्ने सम्पूर्ण पक्षलाई समेटेको देखिन्छ । अर्थात् यो विधेयक सम्पूर्ण अंग पुऱ्याएर निर्माण गरिएको छ । विधेयकको उद्देश्य र विधेयकले सम्बोधन गर्ने विषयमा सहमति असहमति आ-आफ्नो ठाउँमा रहने भए पनि सामान्यतया संरचनाको दृष्टिकोणबाट यो विधेयक ठीक र सही रूपमा तयार गरिएको छ ।

२. प्रस्तावित विधेयकका दफाहरू माथिको समीक्षात्मक टिप्पणी: प्रस्तावित विधेयकका ठीक र सही व्यवस्थाको समर्थन र तिनलाई सकारात्मक रूपमा लिदै विधेयकलाई व्यावहारिक र कार्यान्वयनमा लैजान सजिलो बनाउने उद्देश्यबाट विधेयकका विभिन्न दफाहरूमा रहेका कमी-कमजोरीहरूलाई हटाइ काठमाडौं स्कूल अफ ललाई राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन प्रतिष्ठानको रूपमा स्थापना गर्ने उद्देश्यले प्रस्तावित विधेयकका दफाहरू माथिको समीक्षात्मक टिप्पणी र सुकावहरू निम्न अनुसार छन्:

दफा- २ प्राज्ञिक परिषद् भन्नाले दफा ११ बमोजिम भन्ने ठाउँमा दफा १२ बमोजिम गठन भएको प्राज्ञिक परिषद् भनी सम्झनुपर्दछ भनी उल्लेख गरिनुपर्ने । यस अलावा परिभाषा खण्ड सही र ठीक छ ।

दफा- ३ देहायका विषयमा प्रतिष्ठानले उच्चस्तरीय अनुसन्धान गर्ने भनी उल्लेख गरेका विषयहरूमा सामरिक अध्ययन, प्रतिरक्षा विश्लेषण, व्यवस्थापन र सुशासनलाई अध्ययनको विषयबाट हटाउँदा उपयुक्त हुने देखिन्छ ।

दफा- ५ विधेयकमा प्रतिष्ठानको स्वरूप सम्बन्धमा प्रस्तावित व्यवस्था अत्यन्त व्यापक र फराकिलो छ । एउटा प्रतिष्ठानलाई भन्दा एउटा विश्वविद्यालयका लागि आवश्यक पर्ने संस्थागत स्वरूप यहाँ प्रस्ताव गरिएको देखिन्छ । एउटा विश्वविद्यालयको लागि आवश्यक पर्ने स्वरूप/संरचना प्रतिष्ठानका लागि प्रस्तावित गर्नु उपयुक्त हुदैन कि ? प्रस्तावित स्वरूपले भोलिका दिनमा जटिलता ल्याउने भएका कारण व्यावहारिक र थेगन सकिने स्वरूप/संरचना प्रस्ताव गर्नु उपयुक्त हुनेछ ।

दफा- ६ प्रतिष्ठानको काम, कर्तव्य र अधिकार सम्बन्धमा प्रस्ताव गरिएका विषयहरू अत्यन्त व्यापक र महत्वाकांक्षी देखिन्छन् । अध्ययन र अनुसन्धानमा केन्द्रित हुने गरी प्रतिष्ठानको काम, कर्तव्य र अधिकारलाई केन्द्रित गर्नु उपयुक्त हुनेछ । गोष्ठी, सेमिनार र सम्मेलन गर्ने जस्ता कुरालाई ऐनमा उल्लेख गर्ने गरी प्रस्ताव गर्नु आवश्यक छैन । प्रस्तावित व्यवस्थालाई हेर्दा गैरसरकारी निकायहरूले गर्दै आएका कामहरू पनि यस प्रतिष्ठानले गर्ने गरी प्रस्ताव गरेको देखिन्छ । गैरसरकारी संस्थाहरूको रूपमा प्रस्तावित प्रतिष्ठानले काम गर्न सक्ने प्रकृतिका व्यवस्थाहरू हटाइनु उपयुक्त हुनेछ ।

दफा- ७ सभाको गठनका सम्बन्धमा प्रस्तावित व्यवस्थालाई हेर्दा संघीय संरचनाको आधारमा सभामा प्रतिनिधित्व हुने व्यवस्था प्रस्ताव गरिएको देखिदैन । जुन-जुन विषयहरूमा प्रतिष्ठानले अध्ययन, अनुसन्धान गर्ने गराउने उद्देश्य राखेको छ, तत्-तत् विषयमा स्थापित व्यक्ति र संस्थाहरूको प्रतिनिधित्व (सभामा) रहने व्यवस्था गर्नु उपयुक्त हुनेछ ।

व्यापक प्रतिनिधित्वका आधारमा सभाको गठन हुने व्यवस्था प्रस्तावित गरिएको सन्दर्भमा भोलिको अप्ल्यारोलाई ध्यानमा राखी सभाको गठन प्रक्रियालाई विषयगत र संस्थाको उद्देश्य बमोजिम विशिष्टीकरण रूपमा प्रतिनिधित्व हुने गरी प्रस्ताव गर्नु उपयुक्त हुनेछ । सभाले मनोनीत गर्ने सदस्यहरूको सम्बन्धमा मनोनयन प्रक्रिया परिभाषित हनु आवश्यक छ ।

पर्यवेक्षण सम्बन्धमा दफा ७ को ४ मा उल्लिखित व्यवस्थामा कानूनको क्षेत्रमा काम गरेका व्यक्ति मात्र भनी उल्लेख गर्नु ठीक देखिदैन । प्रतिष्ठानले अध्ययन, अध्यापन गर्ने जुनसुकै क्षेत्रको स्थापित व्यक्तिलाई पनि पर्यवेक्षकका रूपमा आमन्त्रित गर्न सकिने व्यवस्था प्रस्ताव गर्नु उपयुक्त हुनेछ ।

दफा- ८ सभाको काम, कर्तव्य र अधिकार अन्तर्गत (८) मा उल्लिखित प्रतिष्ठानले मानार्थ उपाधि प्रदान गर्न मिल्दै/मिल्दैन ? यस व्यवस्था उपर पुनः विचार गर्नु उपयुक्त हुनेछ । मानार्थ उपाधि दिने कुरा प्रतिष्ठानलाई मिल्दैन कि जस्तो लाग्दछ ।

उपदफा (छ) मा उल्लिखित भएको व्यवस्थामा नेपाल सरकारबाट माग भई आएमा आवश्यक पर्ने सल्लाह, सुकाव दिने भनी उल्लेख गर्नु उपयुक्त हुनेछ ।

दफा ५ र १० संरक्षण समितिको काम, कर्तव्य र अधिकार अति नै महत्त्वपूर्ण भएकोले संरक्षण समितिको बैठकमा उपकुलपति पर्यवेक्षकको रूपमा नभई अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था प्रस्ताव गर्नु उपयुक्त हुनेछ ।

दफा- १६ सामान्यतया प्रस्तावित व्यवस्था ठीकै छ । तर सेवा आयोगको अध्यक्ष र सदस्यहरूका लागि प्रस्ताव गरिएको आवश्यक योग्यता र क्षेत्रलाई अध्ययन प्रतिष्ठानले अध्ययन गराउने विषय र क्षेत्रका व्यक्तिहरू पर्न सक्ने गरी अलि व्यापक बनाउन सके राम्रो हुनेछ । जस्तैः अध्यक्ष र सदस्यमा सुरक्षाविद् पनि आउन सक्ने गरी व्यवस्था गर्नु उपयुक्त हुनेछ ।

दफा १७ र १८ यी दुवै दफाका सम्बन्धमा खासै केही भन्नु छैन । तर प्रतिष्ठानको उद्देश्य बमोजिमका शैक्षिक संस्थाहरू केवल काठमाडौंमा मात्र हो कि काठमाडौं बाहिर पनि स्थापना हुने हुन् भन्ने सम्बन्धमा केही कुरा बोल्नु उपयुक्त हुनेछ ।

दफा १८ कुलपति प्रतिष्ठानको प्रमुख तथा महत्त्वपूर्ण पदाधिकारी हुने र प्रतिष्ठानको प्रतिष्ठा र विश्वसनीयता बढाउनमा समेत कुलपति को व्यक्तित्वले महत्त्वपूर्ण भूमिका खेल्ने भएका कारण प्रतिष्ठित, योग्य र सक्षम व्यक्तित्व भएको व्यक्ति मात्र कुलपतिमा आउन सक्ने गरी योग्यता उल्लेख गर्नु उपयुक्त हुनेछ ।

स्नातक गरी २० वर्षभन्दा बढी कानूनको क्षेत्रमा काम गरेको व्यक्ति कुलपतिका लागि योग्य हुने प्रस्तावित व्यवस्था उपयुक्त हुनेछ । आवश्यक योग्यता नै वरिष्ठ; लब्धप्रतिष्ठित, सिनियर, योग्य र द्व्याती शैक्षिक योग्यता भएको व्यक्ति आउन सक्ने गरी प्रस्ताव गरिनुपर्दछ न कि कुनै राजनीतिक दलको कार्यकर्ता वा राजनीतिक दलप्रति उत्तरदायी संकीर्ण मानसिकता भएको व्यक्ति ।

कुलपतिका सम्बन्धमा प्रस्तावित व्यवस्थाको सट्टा देशको प्रधानमन्त्री अथवा प्रधानन्यायाधीश अध्ययन प्रतिष्ठानको कुलपति हुने व्यवस्था प्रस्ताव गर्नु उपयुक्त हुनेछ ।

दफा- २० प्रस्तावित व्यवस्था अनुसार उपकुलपतिलाई जसरी जिम्मेवार र अधिकारसम्पन्न पदाधिकारीको रूपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ, त्यो सही छ ।

दफा- २५ यस दफामा उल्लिखित व्यवस्थामा खासै केही भन्नु छैन । तर प्रतिष्ठानको सर्वोच्च निकाय 'सभा' ले कुलपतिको नियुक्ति गर्ने भएपछि कुलपतिलाई निजको खाराव आचरण र गैरजिम्मेवार कार्यका लागि सभाले हटाउन सक्ने व्यवस्था पनि उल्लेख गर्नु उपयुक्त हुनेछ ।

दफा- ३६ अन्य संस्थालाई पनि प्रतिष्ठानमा समाहित गर्न सक्ने प्रस्तावित व्यवस्थाका सम्बन्धका प्रस्तावित प्रतिष्ठानले अध्ययन अनुसन्धान गर्ने विषयहरूका अध्ययन अध्यापन गर्दै आएका शैक्षिक संस्थाहरूलाई प्रतिष्ठानमा समाहित हुने गरी प्रस्ताव गरिएको व्यवस्था परिपक्व र व्यावहारिक देखिनै । प्रतिष्ठानको भावी प्रगतिको आधारमा ऐन संशोधन गरी यस्तो व्यवस्था राख्नु उपयुक्त नै हुने भए पनि एउटा क्लेज अर्थात् काठमाडौं स्कूल अफ ललाई प्रतिष्ठानको रूपमा विकास गरी सञ्चालन गर्ने उद्देश्यबाट ल्याउन लागिएको ऐनमा पहिलो पल्टमै यस्तो व्यवस्था प्रस्ताव गर्नु अलि हतारो हुन्छ कि ?

दफा- ४२ प्रस्तावित कानून तथा न्याय मन्त्रालयको सट्टा शिक्षा मन्त्रालयलाई सम्पर्क मन्त्रालयको रूपमा उल्लेख गर्नु उपयुक्त हुनेछ ।

३. प्रस्तावित विधेयकका सम्बन्धमा सम्बन्धित निकाय

(व्यवस्थापिका संसद्) लाई केही नीतिगत तथा व्यावहारिक सुझावहरूः

३.१ पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र मात्र विगत १० वर्षदेखि सञ्चालनमा रहेको शैक्षिक संस्थालाई व्यापक विषयहरूमा अध्ययन/अनुसन्धान गर्ने गरी करीब करीब विश्वविद्यालयकै स्तरको 'प्रतिष्ठान' का रूपमा सञ्चालन हुने गरी कानूनी व्यवस्था गर्नु नेपालको सन्दर्भमा करिं व्यावहारिक र सही होला भन्ने विषयमा गम्भीर छलफल आवश्यक देखिन्छ ।

३.२ शैक्षिक प्रतिष्ठान खोलिनु मात्र ठूलो विषय होइन, तिनको उपादेयता र दिगोपनका सम्बन्धमा विचार गरेर कानूनी व्यवस्था गरिनु उपयुक्त हुनेछ ।

३.३ काठमाडौं स्कूल अफ ललाई विश्वविद्यालयस्तरको अध्ययन प्रतिष्ठानको रूपमा स्थापना गर्न उक्त स्कूलको तत् अनुरूपको राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति आर्जन गरिसकेको छ/छैन, काठमाडौं स्कूल अफ लसँग आवश्यक सम्पूर्ण पूर्वाधार र भौतिक संरचना छ/छैन भन्ने कुरामा विशेष रूपमा ध्यान दिनु जरुरी छ ।

३.४ यस्ता अध्ययन प्रतिष्ठानबाट उत्पादन हुने जनशक्ति नेपालको आवश्यकता हो/होइन ? उत्पादन हुने जनशक्ति खपत गर्ने क्षमता नेपालको छ/छैन ? प्रस्तावित विषयमा मुलुकका अन्य संस्थाले कसरी र कुन रूपमा शैक्षिक जनशक्ति उत्पादन गरिरहेका छन् ? आदि विषयमा पनि सम्बन्धित क्षेत्र र निकायलाई जानकारी हुनु अति आवश्यक छ । यी आधारभूत जानकारीका आधारमा कानून बनाउने काम हुनसकेमा मात्र त्यो प्रभावकारी हुन सक्छ ।

३.५ कुनै क्लेज/क्याम्पस/स्कूललाई व्यापक क्षेत्राधिकार र अत्यन्तै महत्त्वाकांक्षी प्रतिष्ठानका रूपमा स्थापना गर्ने उद्देश्यबाट जुन प्रक्रियाबाट (यो विधेयक एमाले सभासद् माननीय भीमप्रसाद आचार्यबाट पेश भएको सन्दर्भमा) यो विधेयक व्यवस्थापिका संसद् समक्ष पेश भएको छ, त्यस प्रवृत्तिको सही अध्ययन हुन सकेन भने यस प्रवृत्तिले भोलिका दिनहरूमा अरु क्लेज र स्कूलहरूले यही बाटो अखित्यार गरी अरु प्रतिष्ठानको माग हुने अवस्था सृजना हुन सक्छ । तसर्थे यस तरफ व्यवस्थापिका संसद् को ध्यान जानु जरुरी छ ।

३.६ यसरी कुनै स्कूल/क्लेजलाई व्यापक अधिकार र क्षेत्राधिकार सहित 'अध्ययन प्रतिष्ठान' मा परिणत गर्ने गरी छ्यैकै कानूनी व्यवस्था गर्ने गरी छ्यैकै व्यवस्था गर्नुभन्दा त्यस्ता स्कूल/क्लेजलाई सम्बन्धन प्रदान गर्ने विश्वविद्यालयको ऐनबाटै थप अध्ययन अनुसन्धान गर्ने सक्ने गरी 'प्रतिष्ठान' सञ्चालन गर्ने सक्ने गरी सम्बन्धित निकायलाई अधिकार दिनसक्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ । ■

सहप्राधारपक गणेशदत भट्टद्वारा नेपाल कन्सिट्युशन फाउण्डेशनका लागि तयार गरिएको यो अनुसन्धान तथा सुझावपत्रलाई महिला, जनजाति, दलित, मध्येशी, युवा तथा अन्य क्षेत्रका दबाव समूहहरूको इनपुटका आधारमा अन्तिम रूप दिइएको छ । यस सम्बन्धमा यो फाउण्डेशन डा. सुर्य दुग्मेल, डा. रामकृष्ण तिमलेना, डा. बलबहादुर मुखिया, बसन्ती श्रेष्ठ, घुरन साह, सरिता रायमाली, रम्यमी महर्जन, अनिता जोशी, राधिका महत, लालबाबु यादव, सन्तोष रानामगर, सुबोध बाबु चिलवाल, सोनी रघुवंशी, सुमन आचार्य, शीर्षक खिमिरे, जेनी गुरुड लगायत अभियेक अधिकारी, फुर्पा तामाड तथा डा. विष्णु अधिकारी समेतप्रति आभार व्यक्त गर्दछ ।

यो अध्ययन ऐसिया फाउण्डेशनको सहयोगमा गरिएको हो तर यसमा व्यक्त विचारहरू सम्बद्ध लेखकका हुन् । तिनले फाउण्डेशनको विचार र दृष्टिकोणलाई प्रतिनिधित्व गर्दैनन् ।

जनसंख्याभन्दा विद्यार्थी धेर फर्जी संख्या बजेट खाने खेल

शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालयलाई विद्यार्थी संख्याका आधारमा अनुदान (पीसीएफ) दिने नीति लागू गरेपछि विद्यालयहरूले बढाएको दश लाख फर्जी विद्यार्थी संख्यामा पाँच वर्षयता रु.८ अर्बभन्दा बढी खेर गएको छ। यो फर्जी कामका कारण मुलुकमा जन्मै नजन्मेका बालबालिकाले पनि दाता र राज्यको लगानीमा शिक्षा पाएको लज्जाजनक रेकर्ड बनेको छ।

■ बाबुराम विश्वकर्मा

शिक्षा मन्त्रालयको मापदण्डमा विद्यालय जाने बालबालिकाको सामान्य उमेर प्राथमिक तह (कक्षा १-५) को ५ देखि ८ वर्ष, निमावि (कक्षा ६-८) को ६ देखि १२ वर्ष, मावि (कक्षा ९-१०) को १३ र १४ वर्ष तथा उमावि (कक्षा ११-१२) को १५ र १६ वर्ष हो। यस आधारमा कक्षा १ देखि १२ सम्मका बालबालिकाको सामान्य उमेर समूह ५ देखि १६ वर्ष हुनुपर्छ।

तर, वास्तविकतामा उमेरको यो मापदण्ड मिल्दैन। निमावि तहसम्म उमेरको यो वर्गीकरण लगभग मिल्दू भने मावि र उमावि तहका धेरै बालबालिकाको उमेर मापदण्डभन्दा बढी छ। निमावि तहमै पनि बढी उमेरका बालबालिका भएकोले शिक्षा विभागले कक्षा १-८ को

अधिकतम उमेर अनौपचारिक रूपमा १३ वर्ष मानेको छ। विभागको शैक्षिक अनुसन्धान तथा सूचना शाखाका उपसचिव शंकरबहादुर थापा कक्षा ८ सम्म तह र उमेरबीच धेरै सन्तुलन मिलेको बताउँछन्। थापा थष्ठन, “मावि र उमावि तहका लागि तोकिएको उमेर मिल्दैन, उमाविमा त २० वर्षसम्मका छात्रछात्रा छन्।”

शिक्षा विभागले यही मापदण्डका आधारमा वर्षको दुई पटक कक्षा तथा तहगत भर्ना, विद्यालय बाहिर रहेका बालबालिका, कक्षा दोहोऽयाउने, छाइने तथा माथिल्लो कक्षामा जाने छात्रछात्राको तथ्याक निकाल्दै आएको छ। यसलाई ‘फ्ल्यास रिपोर्ट’ भनिन्छ। फ्ल्यास बान रिपोर्ट २०६८ अनुसार कक्षा १ देखि ८ अर्थात् निमावि तहसम्म भर्ना भएका ५

देखि १३ वर्ष उमेर समूहका बालबालिकाको संख्या ६५ लाख ८५ हजार ५६५ छ। उक्त उमेर समूहका ७ लाख १६ हजार ६०२ (१३.१४ प्रतिशत) बालबालिका विद्यालय बाहिर रहेको विभागको आकलन छ। यी अंक जोड्दा ५ देखि १३ वर्ष उमेर समूहका नेपाली बालबालिकाको कुल संख्या ७३ लाख १२ हजार १६७ रहेको देखिन्छ। तर, मंसीर २०६८ मा सार्वजनिक भएको केन्द्रीय तथ्यांक विभागको नेसनल पुलेशन एन्ड हाउजिङ सेनसस २०११ (नेसनल रिपोर्ट) मा ५ देखि १३ वर्ष उमेर समूहको जनसंख्या जम्मा ६० लाख ३ हजार १७८ मात्र छ। यो संख्या शिक्षा विभागको आँकडाभन्दा १३ लाख ८ हजार ८८८ कम हो।



जम्मा २४, दावी २२० ! १५ फागुन २०६८ मा नेपालगञ्जको सत्यानीबाट निमाविमा उपस्थित कुल छात्रछात्रा र शिक्षक।

२०६६ सालयताका शिक्षा विभागका सबै फल्यास रिपोर्टमा छात्रछात्राको संख्या जनसंख्या भन्दा बढी छ। फल्यास वान रिपोर्ट २०६७ मा कक्षा १ देखि ८ सम्म विद्यालय भर्ना भएका विद्यार्थीको संख्या ६६ लाख ५१ हजार ८८२ छ। त्यसै फल्यास वान रिपोर्ट २०६६ मा उक्त संख्या ६५ लाख ५ हजार ८५ छ। यो संख्यामा विद्यालय बाहिरका बालबालिका समेटिएका छैनन्।

सामान्य अवस्थामा विद्यार्थी संख्याभन्दा जनसंख्या बढी नै हुन्छ। प्राध्यापक भीमप्रसाद सुवेदीका भनाइमा मापदण्डभन्दा बढी वाकम उमेर समूहका धेरै बालबालिका स्कूलमा भर्ना भएको स्थितिमा मात्र विद्यार्थी संख्याले जनसंख्यालाई जित्न सक्छ। तर, निर्धारित मापदण्डभन्दा कम वा बढी उमेर समूहका धेरै बालबालिका विद्यालय भर्ना भएकाले यत्रो बेमेल देखिएको होइन। शिक्षा मन्त्रालयले २०६४ सालदेखि प्रति विद्यार्थी लागत अनुदान (पीसीएफ) अर्थात् विद्यार्थी संख्या अनुसार अनुदान दिने नीति लागू गरेदेखि बढी बजेट पाउन सरकारी विद्यालयले फल्यासमा नभएका विद्यार्थी थप्न थालेका हुन्। यस बाहेक छात्रवृत्ति आदि सुविधा पाउनका लागि एउटै विद्यार्थी दुई तीन वटा स्कूलमा भर्ना हुने गरेको पनि भेटिन्छ। सरकारी अवसर पाउन निजी स्कूलमा पढ्ने विद्यार्थी समेत सरकारी विद्यालयमा भर्ना हुने गरेका कारण पनि यसरी जनसंख्यालाई विद्यार्थी संख्याले उछिनेको हो।

यो तथ्यलाई शिक्षा विभागको फल्यास र तथ्यांक विभागको सेन्सस रिपोर्टले मात्र होइन, शिक्षा विभाग र जिशिकाको आँकडाले पनि पुष्टि गरेको छ। शिक्षा विभागको फल्यास रिपोर्टभन्दा जिल्ला शिक्षा कार्यालयले अनुगमन गरी किटान गरेको विद्यार्थी संख्या धेरै कम छ। फल्यास वान रिपोर्ट २०६६ मा सुनसरीमा कक्षा १-१० का छात्रछात्राको संख्या १ लाख ५६ हजार ५६२ छ। तर, २०६८ को जनगणना अनुसार त्यहाँ कक्षा १-१० का ५-१४ वर्ष उमेर समूहका बालबालिकाको संख्या १ लाख ८२ हजार ७१ मात्र छ। जिशिका सुनसरीले अनुगमन गरेर फल्यास वान रिपोर्ट २०६८ को संख्याबाट ८१ हजार ५६३ छात्रछात्रा कटौती गरी विभागको फल्यासको आँकडालाई गलत सावित गरेको छ। जिशिका वीचवादुर खड्काका अनुसार गत आर्थिक वर्षमा स्कूलले थपेका विद्यार्थीका नाममा निकासा भएको रकममध्ये ८ लाख सम्बन्धित स्कूलबाट असुल गरिएको छ। उनले भने, “गएको शैक्षिक सत्रमा काल्पनिक विद्यार्थीका नाममा गएको पैसा असुल थालिएको छ। तर, पहिलेदेखि त्यसरी गएको रकम भने फर्काउन सकिन्दैन।

ठाडै ढाँट्छन् स्कूल

कैलालीको भजनी गाविस-४ पडरियास्थित केदारनाथ प्राविले विद्यालय तथ्यांक विवरण फारम फल्यास वान २०६६ मा आफ्नो विद्यालयमा कुल २३२ जना छात्रछात्रा रहेको विवरण भरेर शिक्षा विभागमा पठाएको छ। तर, यथार्थमा त्यहाँ त्यति विद्यार्थी छैनन्। विद्यालयको भर्ना रजिस्टर, दैनिक हाजिरी र २०६८ को अन्तिम परीक्षाको रेकर्डले उक्त स्कूलमा १४६ भन्दा बढी विद्यार्थी देखाउदैनन्। गएको शैक्षिक सत्रको १६ फागुन २०६८ मा सबै छात्रछात्रालाई विद्यालयको प्राङ्गणमा जम्मा पारेर नाम बोलाउदै कक्षागत विद्यार्थी संख्या रुजु गर्दा केही नाम गरेका छात्रछात्रालाई सम्बन्धित कक्षाका विद्यार्थीले पहिचान गर्न सकेनन्। हाजिर रजिस्टरमा नाम भएका केही विद्यार्थी स्कूलमा कहिलै देखा नपर्ने हुनाले नियमित छात्रछात्राले उनीहस्ताई नचिनेका हुन्। यस्तो समस्याको शिकाह हरेक कक्षा भएको छ। प्रथ शिवराम चौधरीले विद्यार्थी संख्या बढाएको स्वीकार गरे। उनले भने, “मेरो स्कूलको विद्यार्थी संख्या १४६ मात्र हो।”

बाँकेको नेपालगञ्ज-५ स्थित कक्षा ७ सम्म चलेको निमावि सल्यानीवागमा कहिल्यै ७१ जनाभन्दा बढी विद्यार्थी हुँदैनन्। १६ फागुन २०६८ मा सबै कक्षामा २४ छात्रछात्रा मात्र थिए। छात्रछात्राको अभावमा सुनसान भए पनि उक्त विद्यालयले फल्यास वान २०६८ मा भने आफ्नो विद्यालयमा २२० जना विद्यार्थी रहेको तथ्यांक शिक्षा विभागमा पठाएर विभागको करीब रु.१५ लाख ८३ हजार ८१६ बजेट पाएको छ। फल्यासमा बढी विद्यार्थी भरेर पठाएकोले आ.व. २०६७/२०६८ मा उक्त स्कूलमा गएको सरकारी बजेटको आधा अर्थात् रु.११ लाख ७ हजार ४५८ मात्र मात्र खर्च भएको छ। स्कूलका सहायक प्रथ बुधेशकुमार जयसवाल स्कूल टिकाउनका लागि वरिपरिका विद्यालयमा पढ्ने छात्रछात्राको संख्या पनि जोडेर फल्यास भर्ने गरेका कारण विद्यार्थी संख्या बढी देखिएको धारणा राख्छन्। “७०/७२ जना चाहिं यथार्थ हो”, उनले भने।

सप्तरीको राजविराज ६ स्थित राप्रावि खेरसालमा १० वैशाख २०६६ का दिन विद्यार्थीभन्दा शिक्षक धेरै थिए। त्यस दिन उक्त स्कूलमा जम्मा दुई जना विद्यार्थी थिए भने शिक्षक चाहिं ७ जना। प्रायः १३/१४ जनाभन्दा बढी विद्यार्थी नआउने उक्त विद्यालयले २०६८ को फल्यास वानमा आफ्नो स्कूलको विद्यार्थी संख्या ३०७ जना भरेको छ। हुँदै नभएका विद्यार्थी थपेरे फल्यासलाई फर्जी बनाएको तथ्य छल्नका लागि प्रथ सुरेन्द्रलाल कर्णले नयाँ तर्क निकालेका छन्। उनको तर्क अनुसार भर्ना भएका विद्यार्थी सबै स्कूल नआउने र धेरैजसो छात्रवृत्ति लिन मात्र स्कूल आउने भएकोले फल्यासको संख्या र यकिन आँकडा मिल्दैन। तर, उनले सरकारी अनुदान खानैका लागि विद्यार्थी संख्या ढाँटेका कारण जिशिका सप्तरीले गएको शैक्षिक सत्रमा उक्त स्कूलको कुल विद्यार्थी संख्या ५० मात्र कायम गरेको छ। ■

एउटै जिल्लामा वर्षमा ८० हजार विद्यार्थी बढाइनु सानो गडबडी होइन, यसबाट देशले नै ठूलो पाठ सिक्नुपर्छ।

विद्यार्थी संख्या बढाउने खेलमा सिरहाका स्कूलहरू पनि निकै अगाडि देखिएका छन्। जिशिका सिरहाले स्कूलहरूले भरेको फल्यास वान रिपोर्ट २०६८ वाट ५७ हजार ४५० जना विद्यार्थी घटाएको छ। सिरहाका जिशिका हारिहर वस्ती भन्दैन्, “हरेक स्कूलले तथ्यांक ढाँटेका छन्।”

एक वर्षमै दोब्बर

सप्तरीका स्कूलहरूले त एकै शैक्षिक सत्रमा झण्डै दोब्बर विद्यार्थी बढाएका छन्। शैक्षिक सत्रको शुरुमा भरिने फल्यास वान रिपोर्ट २०६७ मा सप्तरीको विद्यार्थी संख्या ८४ हजार

३२२ थियो भने सोही वर्षको शैक्षिक सत्रको अन्त्यमा वार्षिक परीक्षामा सामेल छात्रछात्राको संख्याका आधारमा भरिने फल्यास टु मा सो संख्या दोब्बर भएर १ लाख ४५ हजार १ सय पुग्यो। भर्ना हुनेभन्दा परीक्षामा बस्ते विद्यार्थी धेरै हुने सबैदेनन्, तर ठीक उल्टो, सप्तरीका प्रायः स्कूलहरूले फल्यास वानमा भन्दा टु मा धेरै विद्यार्थी चढाएका छन्। फल्यास वान रिपोर्ट २०६५ मा ६१ हजार १२७ जना देखिएको विद्यार्थी संख्या फल्यास टु रिपोर्ट २०६५ मा १ लाख ३१ हजार ५८ पुग्यो। जबकि सो वर्ष देशभरिको विद्यार्थी संख्या चाहिं फल्यास वानको भन्दा टुमा करीब १५ लाख घटेको छ।

दोलखा जिशिकाले स्कूलहरूले भरेको फल्यासबाट १४ हजार ४८८ जना विद्यार्थी बढी

भएको ठहर गर्दै जिल्लाको कुल विद्यार्थी संख्या ४६ हजार ८७६ कायम गरेको छ । जिशिअ शिवकुमार सापकोटा पाँच वर्षयता जिल्लामा विद्यार्थीको तथ्यांक बढाएर अनुदान हासिल गर्ने प्रवृत्ति जारी रहेकोले जिशिकाले सही तथ्यांक निकाल्ने प्रयास थालेको बताउँछन् । उनको कथन छ, “विद्यार्थी संख्याका आधारमा स्कूलमा रकम जान थालेदेखि फ्ल्यासमा ओभर रिपोर्टिङ भएको छ ।”

जति विद्यार्थी, त्यति अनुदान

फ्ल्यास वान रिपोर्ट २०६८ को विद्यार्थी संख्याका तुलनामा यो खोजका लागि ‘च्याण्डम स्याम्पलिङ्ग’का आधारमा छानिएका देशका ८ जिल्लाका स्कूलहरूले न्यूनतम १४ हजार ४८८ (दोलखा) देखि अधिकतम ८१ हजार ५६३ सम्म (सुनसरी) बढाएका छन् । एउटा जिल्लाले न्यूनतम १४ हजार ४८८ विद्यार्थी मात्र बढाएको मान्दा पनि ७५ जिल्लाबाट न्यूनतम १० लाख ८६ हजारभन्दा बढी छात्रछाताको फर्जी संख्या फ्ल्यासमा थपिन्छ । सरकारी बजेट हात पार्ने उद्देश्यले बढाइएको यो फर्जी आँकडालाई पीसीएफले गुणा गर्दा स्थिति असू भयावह हुन्छ । शिक्षा विभागको बजेट शाखाका उपसचिव सुपीलबाबु खनालका अनुसार, २०६४ सालयता हरेक वर्षको फ्ल्यास वानको विद्यार्थी संख्याका आधारमा वर्षमा एक जना विद्यार्थीलाई छात्रवृत्ति, पोशाक, पाठ्यपुस्तक, विद्यार्थी सहयोग आदि शीर्षकमा औसत रु.१६२६ का दरले पीसीएफको बजेट जाने गरेको छ । फ्ल्यास रिपोर्टमा स्कूलहरूले बढाएको कम्तीमा १० लाख ८६ हजार विद्यार्थीका नाममा प्रतिव्यक्ति रु.१६२६ का दरले अनुमानित वार्षिक रु.१ अर्ब ७६ करोडभन्दा बढी अनुदान गएको छ । २०६४ सालयता यही अनुपातमा लगानी हुन्दा राज्यको अनुमानित रु.८ अर्बभन्दा बढी नकली विद्यार्थी संख्यामा लगानी भएको आकलन गर्न सकिन्छ । सहप्राध्यापक डा. विनय कुशीयैत भन्न्हन्, “सुविधा पाउनका लागि सरकारी र निजी दुवैतिर भर्ना हुने अनि विद्यार्थी संख्याका आधारमा बजेट पाउन स्कूलहरूले यथार्थभन्दा बढी विद्यार्थी रिपोर्टिङ गरेका कारणले यस्तो विकृति सृजना भएको हो । यसलाई रोक्न र सुधार गर्न विद्यार्थी संख्या अनुसार अनुदान दिने पीसीएफ नीति तै बदलनुपर्छ ।”

हरेक वर्ष शिक्षामा लगानी बढौदै आएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले शिक्षामा सबैभन्दा बढी ६४ अर्ब बजेट विनियोजन गरेको थियो त्यसमध्ये करीब ५१ अर्ब सीधै विद्यालय शिक्षामा गएको थियो । शिक्षाको कुल बजेटमध्ये दातृ राष्ट्र र संसाको हिस्सा २२ प्रतिशत छ भने बाँकी राष्ट्रिय दुकुटीबाट

विद्यार्थी उही, आँकडा फरक

सुनसरी

तह	फ्ल्यास वान २०६८	जिशिकाको संख्या २०६८	बढाइएको संख्या
प्रावि	१,२५,२३६	६८,०५६	५६,१८३
निमावि	४६,७४८	३०,०५६	१६,६४६
मावि	२४,५७५	१५,८४४	८,७३१
कुल	१,९६,५६२	१,१४,५५८	८१,५६३

सिरहा

प्रावि	१,१०,४७६	६२,९६४	४७,४८५
निमावि	३२,६६७	२७,४५०	५,२३७
मावि	१२,६७१	११,८०३	७६८
उमावि	६,६२६	२,५३०	३,६८८
कुल	१,६२,४६६	१,०५,२७७	५७,१८८

सप्तरी

प्रावि	१,०८,५३८	७१,५३३	३७,४०५
निमावि	३१,७७०	२८,०८०	३,६८०
मावि	१३,६८८	१२,१८०	१,५०८
कुल	१,५४,३८६	१,११,७५३	४२,६०३

मोरड

प्रावि	१,२२,३६५	१,०६,६५६	१५,६६८
निमावि	५०,५७८	३०,०५६	२०,४८०
मावि	२५,८६६	२४,४८८	१,४८८
कुल	१,८८,७९०	१,६१,२८३	३७,६१७

रुपन्देही

प्रावि तह	१,२६,५४३	१,०५,८०७	२४,१३६
निमावि	५१,३३१		
मावि	२५,४८२		
कुल	२,०६,७५६	१,०५,८०७	२४,१३६

पाँचथर

प्रावि	४५,२८१	३३,६०४	११,६७७
निमावि	२०,३२०	१६,८३८	३,८८२
मावि	८,५८५	८,२२२	१,३७३
कुल	७५,१८६	५८,६६४	१६,५३२

दोलखा

प्रावि	३८,८८८	२७,५५४	११,३३४
निमावि	१७,३३७	१४,७६८	२,५६८
मावि	८,२३८	७,६५४	५८५
कुल	६४,४६४	४८,८७६	१४,४८८

संख्यावासभा

तह	फ्ल्यास वान २०६७	जिशिकाको संख्या २०६७	बढाइएको संख्या
प्रावि	३६,८२१	२५,४७१	११,३५०
निमावि	१२,५२७	१०,०३६	२,८६१
मावि	५,६३१	४,६१७	१,०१४
कुल	५५,३७८	४०,१२४	१५,२५५

स्रोत: शिक्षा विभागको फ्ल्यास वान रिपोर्ट २०६८ र २०६७ तथा सम्बन्धित जिशिकाहरू

यसरी तयार हुन्छ फ्ल्यास

खर्च हुन्छ । सरकारी स्कूल सुधारका लागि सन् २००६ मा शुरू गरिएको विद्यालय सुधार योजनामार्फत विश्व बैंक, एशियाली विकास बैंक, युरोपियन युनियन, डीएफआईडी, नर्वे, फिडल्याण्ड, डेनमार्क, अष्ट्रेलियन एड, युनिसेफ र रलोबल एजुकेशन पार्टनरसीपले अनुदान दिई आएका छन् । तैपनि शिक्षकका पेशागत संस्थाले शिक्षामा बजेट अपुग भएको भन्दै शिक्षा बजेट कुल बजेटको २० प्रतिशत पुऱ्याइनुपर्न माग छाडेका छैनन् । स्कूलमा नभएका विद्यार्थीको नाममा दुरुपयोग भएको करीब ८ अर्बभन्दा बढी रकमका बारेमा भने दारा, शिक्षा मन्त्रालय, शिक्षकका पेशागत संस्था र सरोकारवाला मौन देखिन्छन् ।

फ्ल्यास फारम भेरेर सोत केन्द्रमा पठाउने जिम्मेवारी प्रभालाई दिइएकोले छात्रछात्राको तथ्यांक बढाएर पैसा खाने खेलमा मुख्य हात पनि स्कूलका प्रअको हुन्छ । प्रअले हस्ताक्षर गरेको फ्ल्यास फारममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पनि हस्ताक्षर गर्ने प्रावधान रहेकोले उनीहरूलाई फर्जी फ्ल्यास फारमका मतियार मान्नुपर्छ ।

प्रअ र स्कूल अध्यक्षले सही गरेर पठाएको फ्ल्यासको संख्या यकिन हो कि होइन भनेर हेर्ने जिम्मेवारी शिक्षा मन्त्रालयले स्रोतव्यक्तिकालाई दिएको छ । तर, स्रोतव्यक्तिले स्कूलले भेरेको फ्ल्यास फारम परीक्षण गरे नगरेको कुरा जिल्ला शिक्षा कार्यालयले हेरेको पाइँदैन । स्रोतव्यक्तिले स्कूलमा फारम वितरण गर्ने र स्कूलले भेरेका फारम जस्ताको तस्तै जिशिकामा पठाउने मात्र काम गरेकाले नै स्कूलले पठाएको फर्जी आँकडा जिशिका हुँदै शिक्षा विभागसम्म आइपुगछ र अन्ततः फ्ल्यास रिपोर्टमा छापिन्छ । शिक्षा विभागको शैक्षिक अनुसन्धान तथा सूचना शाखाका उपसचिव शंकरबहादुर थापाले भने, “जिशिकामा राखिएको माइस्क्वल सफ्टवेअर र स्रोतव्यक्तिकाट सही तथ्यांक आउँदै भन्ने हामो मान्यता हो, तर त्यस्तो भएको छैन । विभाग आफैले सबै स्कूलको तथ्यांक जाँच्न सम्भव नहुने भएकोले विद्यार्थी संख्या बढाउने प्रवृत्ति रोक्न सकिएको छैन ।”

विद्यार्थी संख्या बढाएर सरकारी स्कूलले बढी अनुदान हात पारेको गुनासो बढ्दै गएपछि शिक्षा विभागले यो खेलमा संलग्नलाई कारबाही गर्न एउटा सार्वजनिक सूचना प्रकाशित गरेको छ । “जिल्ला शिक्षा कार्यालयले विद्यालयमा भएको वास्तविक तथ्यांकभन्दा फरक तथ्यांक प्रस्तुत गर्ने विद्यालयहरूका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई र त्यस्तो प्रमाणित गर्ने स्रोतव्यक्तिकालाई स्पष्टीकरण सोधी नियम अनुसारको कारबाही गर्ने र त्यस्ता विद्यालयले पाउने सुविधा, सम्बन्धितको तलब भत्ता रोक्न गर्ने साथै सोको जानकारी

२०६१ सालदेखि प्रकाशन हुन थालेको फ्ल्यास रिपोर्टकै आधारमा स्कूलहरूलाई शिक्षा विभागले बजेट दिने गरेको छ । शिक्षा मन्त्रालयले सन् २००४ मा सबैका लागि शिक्षा परियोजना लागू भएपछि सोही परियोजनाले विद्यालय सूचनालाई फ्ल्यास रिपोर्टमा समेटन थालेको हो । वर्षमा दुई पटक प्रकाशित हुने फ्ल्यास वानमा शैक्षिक सत्र शुरू भएपछि जेठ ७ गेतसम्मका सूचना समेटिन्छन् भने फ्ल्यास दुमा शैक्षिक सत्रको अन्त्य अर्थात् २३ चैतसम्मका सूचना राखिन्छ ।



फ्ल्यास रिपोर्टलाई शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको योजना, अनुगमन, सूत्यांकन र सहयोग कार्यक्रम निर्माण र कार्यान्वयनको प्रमुख आधार मान्दै आएको छ । सरकारले बनाउने शिक्षा योजना, कार्यक्रम र बजेट फ्ल्यासकै आँकडाका आधारमा निर्धारण हुने गरेका छन् । विद्यालय सुधार योजना, गाउँ शिक्षा योजना, जिल्ला शिक्षा योजना र वार्षिक रणनीतिक कार्ययोजना पनि फ्ल्यास रिपोर्टकै आधारमा तय हुन्छ । दातृ राष्ट्र र संस्थाले नेपालको शिक्षामा गर्ने सहायताको मुख्य आधार पनि फ्ल्यास नै हो ।

विद्यालय सूचनाको सर्वाधिक महत्वपूर्ण स्रोत भन्दै फ्ल्यास रिपोर्ट तयार पार्न शिक्षा विभागले केन्द्रीयस्तरमा उच्च अधिकारीको नेतृत्वमा स्थायी संरचना बनाएको छ । विभागको महानिर्देशकको प्रत्यक्ष निगरानीमा अनुगमन तथा योजना महाशाखाका प्रमुखको अध्यक्षतामा फ्ल्यासको तयारी तथा प्रकाशन गर्न स्थायी प्रकृतिको कोर कमिटी बनाइएको छ । उक्त कमिटीमा विभागको योजना शाखाका उपनिर्देशक, अनुसन्धान तथा शैक्षिक सूचना व्यवस्थापन शाखाका उपनिर्देशक एवं दुई कर्मचारी, अनुगमन तथा निरीक्षण शाखाका उपनिर्देशक र कार्यक्रम तथा बजेट शाखाका उपनिर्देशक रहेका छन् । उक्त कमिटीले फ्ल्यास फारम तयार गर्ने, सूचना संकलन विधि, फ्ल्यास रिपोर्टको ढाँचा, तथ्यांक तालिकीकरण, प्रतिवेदन लेखन तथा प्रवोधीकरण आदि काम गर्ने गरेको दाबी गर्दै आएको छ । फ्ल्यास रिपोर्टको मस्तूदा तयार भएपछि सो मस्तूदा हरेक वर्षको डिसेम्बरमा शिक्षामा लगानी गर्दै आएका दाताहरूबीच सार्वजनिक गरिन्छ भने दाताको स्वीकृतिपछि रिपोर्ट छाने गरिन्छ । शिक्षा विभागको गाउँदेखि केन्द्रीय तहसम्मको प्रशासनिक संयन्त्र र स्रोत परिचालन गरेर हरेक वर्ष फ्ल्यास रिपोर्ट प्रकाशित गरिन्छ ।



क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा विभागमा पठाउने ।” विभागले पाँचै वटा क्षेत्रिशिति र ७५ वटा जिल्ला शिक्षा कार्यालयका नाममा १ असार २०६६ मा गोरखापत्र दैनिकमार्फत जारी गरेको यो सार्वजनिक निर्देशन हो । तर, अब शिक्षा विभागले विद्यालय तहका जिम्मेवारलाई कारबाही गरेर मात्र उन्मुक्ति पाउने आधार सकिएको छ । किनभने फ्ल्यासमा जनसंख्याभन्दा बढी विद्यार्थी संख्या छापेर सबैलाई फुक्याउने अनि कालपानिक विद्यार्थीका नाममा अबैं खर्च गर्ने काममा शिक्षा मन्त्रालय र विभागको नेतृत्व र कर्मचारीसमेत संलग्न हुन् ।

विद्यार्थी संख्या बढाउने खेलमा संलग्न स्कूलका प्रअ, स्रोतव्यक्ति र अध्यक्षलाई कारबाही गर्न गाहो भने छैन । यस्तालाई कारबाही गर्ने नै हो भने शिक्षा विभागको प्रभावहीन निर्देशनभन्दा बलियो कानूनी बाटो

छ । तिनलाई मुलुकी ऐनको किर्ते कागजको महल अनुसार तीन वर्ष कैद र विगो अनुसार जरिवाना गर्न सकिन्छ । प्रअले भ्रष्टाचार निवारण ऐन, २०५६ दफा ४ अनुसार आरोप प्रमाणित भएमा आफ्नो अधिकार दुरुपयोग गरी विद्यार्थी संख्या बढाएर खाएको रकम बराबरको जरिवाना र चार वर्षसम्म कैद सजाय पाउन सक्छन् भने भ्रष्टाचार ठहर भएपछि स्वतः पदमुक्त हुन्छन् । त्यसैले विद्यार्थीको कृत्रिम संख्यामा बजेट दिने र लिने दुवै निकाय र व्यक्ति कानूनी कारबाहीको समान हकदार छैन । किनभने यो फर्जी कामका कारण मुलकमा जन्मदै नजन्मेका बालबालिकाले दाता र राज्यको लगानीमा शिक्षा पाएको लज्जास्पद रेकर्ड बनिसकेको छ ।

(खोज पत्रकारिता केन्द्र)


sms प्रतिक्रियाका लागि Itr<space>5006



संक्रमणमा जनसंख्या


जनगणना-२०११ को विवरणले नेपालको जनसंख्या पनि अन्य क्षेत्र जस्तै संक्रमण अवस्थामा रहेको देखाएको छ। स्वास्थ्य सेवा र शिक्षामा बढदो पहुँच तथा चेतनामा भएको अभिवृद्धिले गर्दा नेपालको जनसंख्या जनसांख्यिक संक्रमण (डेमोग्राफिक ट्रान्जिसन) को तेस्रो चरण अर्थात् घट्दो जन्मदर र घट्दो मृत्युदरको अवस्थामा प्रवेश गरेको देखिन्छ।

बितेको दशकमा जिल्लाको जनसंख्यामा आएको परिवर्तन
सन् २००१-२०११



बितेको दशकमा जनसंख्यामा आएको जिल्लागत परिवर्तन सन् २००१-२०११ (इतिहासमा)

- शून्यभन्दा कम
- ०-३०
- ३०-५०
- ५०-७०
- ७० भन्दा भावित



ने पालमा पहिलो जनगणना सन् १९७१ (वि.सं. १९६८) मै भएको हो तापनि वैज्ञानिक जनगणनाको थाली भने सन् १९५२-५४ (वि.सं. २००५-११) मा भएको हो। त्यस हिसाबले सन् २०११ (२०६८ साल) मा नेपालमा जनगणनाको एक शताब्दी पूरा भएको छ। हालै मात्र नेपाल सरकार, केन्द्रीय तथाङ विभागले सन् २०११ (वि.सं. २०६८) को जनगणनाका केही राष्ट्रियस्तरका नितिजाहरू प्रकाशित गरेको छ। त्यस नितिजाका आधारमा यहाँ नेपालको समसामयिक जनसांख्यिक स्थितिका केही पक्ष केलाउने प्रयास गरिएको छ।

जनसंख्या वृद्धि

सय वर्षअघि; सन् १९७१ को शिर-गणना (हेड काउन्ट) मा नेपालको जनसंख्या ५६,३८,७४५ देखाइएको थियो। २०११ को जनगणनाले नेपालको कुल जनसंख्या २,६४,८५,५०४ देखाएको छ। अर्थात् विगत शताब्दीमा नेपालको जनसंख्या २ करोड ८ लाख ५५ हजार ७५ ले बढ्यो। सन् १९७१ यता मात्रै (४० वर्षमा) नेपालको जनसंख्या १ करोड ८५ लाखले बढेको देखिन्छ (तालिका १)। संसारका २४२ देश र भूभागमध्ये जनसंख्याका दृष्टिले नेपाल विश्वको ४५ औं ठूलो देश हो।

२०११ को जनगणनाले नेपालको जनसंख्याको वृद्धि दर विगतका तुलनामा निकै घटेको (१.३५%) र जनसंख्यामा पुरुषको अनुपात पनि उल्लेख्य रूपले घटेको (५४.२) देखाउँछ (परिशिष्ट १)। जनगणना गर्दा ६ महीना भन्दा बढी घर परिवारबाट बाहिर रहेकाहरू सो घरपरिवारमा गनिईनन्। बाहिरी बसाइसराइले गर्दा पनि जनसंख्याको आकार, वृद्धिदर र पुरुष-महिला अनुपातमा प्रभाव परेको हुनुपर्छ।

तालिका १- नेपालको जनसंख्या वृद्धि

जनगणना वर्ष (सन्)	जनसंख्या (करोडमा)	वृद्धि दर (प्रतिशतमा)	पुरुष-महिला अनुपात
१९५२-५४	०.८२५७	-	५६.८
१९६१	०.८४१३	१.६४	५७.०
१९७१	१.१५५६	२.०५	१०१.४
१९८१	१.५०२३	२.६२	१०५.०
१९९१	१.८४६१	२.०८	५६.५
२००१	२.३१५१	२.२५	५६.८
२०११	२.६४८५	१.३५	५४.२

सन् २०११ मै गरिएको नेपाल जनसांख्यिकी र स्वास्थ्य सर्वेक्षणले नेपालको कुल प्रजनन दर (अर्थात् १५ देखि ४५ वर्षसम्मका प्रजनन योग्य महिलाको औसत सन्तान संख्या) सन् २००१ को ४.१ वाट घटेर २.६ मात्र रहेको देखाएको छ। यसले पनि जनसंख्या वृद्धिदर घटेको संकेत गर्दछ। नेपालको कुल जनसंख्यामा पुरुष भन्दा महिलाको संख्या ७ लाख ५६ हजारले बढी छ। त्यसै घर-परिवारको औसत सदस्य संख्या सन् २००१ को ५.४४ वाट घटेर सन् २०११ मा ४.८८ पुगेको छ।

विश्लेषण: जनगणना-२०११ को नतिजा

जनसंख्याको उमेर बनोट

जनसंख्याको उमेर समूहका हिसाबले कुल जनसंख्याको ३४.५% १४ वर्षभन्दा कम उमेरका छन् भने ४५.७% १५ वेखि ४४ वर्ष उमेर समूहका, ११.३% ४५ वेखि ५५ उमेर समूहका र ८.१ प्रतिशत ६० वर्ष माथिको उमेर समूहका छन् (तालिका २)। उमेर समूहको यो बनोट सन् २००१ को बनोट भन्दा तल्लो उमेर समूहमा केही साँघुरो र माथिल्लो उमेर समूहमा केही फराकिलो देखिन्छ। यो घट्टो प्रजनन दर र बढ्दो जीवन प्रत्यासा (लाइफ एक्सपेक्टन्सी) को सूचक हो। सन् २००१ मा ६.५% जनसंख्या मात्रै ६० वर्ष माथिका थिए।

जनसंख्या वितरण

सन् २०११ को जनगणना अनुसार नेपालको कुल जनसंख्यामध्ये ५०.३% तराईका २० जिल्लामा, ४३% पहाड़का ३५ जिल्लामा र

बाँकी ६.७ प्रतिशत १६ हिमाली जिल्लामा बसोबास गर्दछन्। विगत दशकमा तराईमा करीब २१ लाख, पहाड़मा साठे ११ लाख र हिमाली प्रदेशमा करीब ५४ हजार जनसंख्या थपियो। तालिका ३ बाट के बज्न सकिन्छ भने सन् ५०को दशक देखि शुरू भएको नेपालको जनसंख्याको पुनर्वितरणको प्रक्रिया जारी छ, अर्थात् हिमाली र पहाड़ी जिल्लाहरूको अनुपातमा तराईका जिल्लाहरूमा जनसंख्याको चाप बढ्दो छ। तराईमा देखिएको ३५२ प्रति वर्ग किलोमिटरको जनघनत्व हिमाली प्रदेशको भन्दा कष्टै १२ गुणा बढी छ। तराईमा पनि जनसंख्या पूर्वी र मध्य तराईमै बढी केन्द्रित छ, पश्चिम र सुदूरपश्चिम तराईमा २०.२% जनसंख्या मात्र बसोबास गर्दछन्। भूभागका दृष्टिकोणले नेपालको ३५ प्रतिशत हिमाली, ४२ प्रतिशत पहाड़ी र २३ प्रतिशत तराईका जिल्लाहरूमा पर्दछ। नेपालमा सबैभन्दा कम जनसंख्या र जनघनत्व (कमशः ६५३८ र ३) मनाड

तालिका २. पाँचवर्षे उमेर समूह अनुसार जनसंख्या; सन् २०११


उमेर समूह	जम्मा		पुरुष		महिला	
	संख्या	प्रतिशत	संख्या	प्रतिशत	संख्या	प्रतिशत
जम्मा वर्ष	२,६४,५४,५०४	१००	१,२८,४६,०४१	१००	१,३६,४५,४६३	१००
००-०४	२५,६७,५६३	५.६६	१३,१४,५५७	१०.२३	१२,५३,००६	५.१८
०५-०९	३२,०४,८५६	१२.१	१६,३५,१७६	१२.७३	१५,६५,६८३	११.५
१०-१४	३४,७५,४२४	१३.१२	१७,६४,६३०	१३.७३	१७,१०,७५४	१२.५४
१५-१९	२६,३१,८८०	११.०७	१४,४३,१६१	११.२३	१४,८८,७८६	१०.५१
२०-२४	२३,५८,०७१	८.८	१०,४३,८८१	८.१३	१३,१४,०५०	८.६३
२५-२९	२०,७५,३५४	७.८५	८,१७,२४३	७.१४	११,६२,१११	८.५२
३०-३४	१७,३५,३०५	६.५५	७,७०,५७७	६	८,६४,७२८	७.०७
३५-३९	१६,०४,३१६	६.०६	७,४०,२००	५.७६	८,६४,११६	६.३३
४०-४४	१३,८६,१२१	५.२३	६,६०,२६०	५.१४	७,२५,८३१	५.३२
४५-४९	११,७२,८५६	४.४३	५,७५,१०१	४.४८	५,८७,८५८	४.३८
५०-५४	१०,०५,४७६	३.८	५,०५,८६४	३.८४	४,८८,६१२	३.६६
५५-५९	८,१८,२६३	३.०५	४,१२,८६२	३.२१	४,०५,३७१	२.८७
६०-६४	७,५६,८२७	२.८६	३,६८,४५१	२.८७	३,८८,३७६	२.८५
६५-६९	५,५४,४४६	२.०६	२,७७,७८२	२.१६	२,७६,६६७	२.०३
७०-७४	३,८५,१५३	१.४६	१,८६,६१०	१.५५	१,८५,५४३	१.४३
७५-७९	२,३५,१३५	०.८६	१,१७,३५८	०.६१	१,१७,७७७	०.८६
८०-८४	१,२८,७७७	०.४६	६,७८,७८७	०.४६	६,५८,८५०	०.४८
८५-८९	५२,५२६	०.२	२५,८१०	०.२	२६,७६६	०.२
९०-९४	२०,३३५	०.०८	८,८४०	०.०७	११,३८५	०.०८
९५+	११,२०८	०.०४	४,२०१	०.०३	७,००७	०.०५

स्रोत: कैन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना, सन् २०११

तालिका ३- भौगोलिक प्रदेशमा जनसंख्या वितरण

वर्ष	सन् २००१		सन् २०११	
प्रदेश	जनसंख्या (प्रतिशत)	जनघनत्व प्रति वर्गकिमी	जनसंख्या (प्रतिशत)	जनघनत्व प्रति वर्गकिमी
हिमाल	७.३	३३	६.७	३४
पहाड	४४.३	१६७	४३.०	१८६
तराई	४८.४	३२०	५०.३	३६२
नेपाल	१००	१५७	१००.०	१८०

भौगोलिक प्रदेश अनुसार जनसंख्या वितरण



जिल्लामा छ भने सबैभन्दा बढी जनसंख्या र जनघनत्व (क्रमशः १७,४४,२४० र ४८१६) काठमाडौं जिल्लामा छ ।

शहरी जनसंख्या

सन् २०११ को जनगणना अनुसार नेपालको जनसंख्याको छण्डै द२.५ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्दछन् । मुलुकका ५८ नगरपालिकाहरूमा कूल जनसंख्याको १७.१ अर्थात् ४५ लाख २३ हजार मानिसको बसोबास छ । कूल शहरी जनसंख्याको २२ प्रतिशत काठमाडौंमा छन् । उपत्यकाका ४ शहर (काठमाडौं, ललितपुर, भक्तपुर, थिमि र कीर्तिपुर) मा नेपालको ३२ प्रतिशत शहरी जनसंख्या रहेको छ । पाँच ठूला शहरमा काठमाडौं (१०,०३,२८५), पोखरा (२,६४,५८१), ललितपुर (२,२६,७२८), विराटनगर (२,०४,५४६) र भरतपुर (१,४५,७७७) पर्दछन् । पोखरा नेपालको दोस्रो ठूलो शहर हो तर काठमाडौं पोखरा भन्दा छण्डै चार गुणा ठूलो छ । नेपालको अति केन्द्रीकृत शहरीकरणको यो उदाहरण हो ।

कठिपय नगरपालिकाको जनघनत्व छण्डै ग्रामीण स्तरको छ । कमलामाई, खाँदबारी, त्रियुगा, भीमेश्वरसहित ५ वटा नगरपालिकाको जनघनत्व ५०० भन्दा कम छ । सबैभन्दा बढी जनघनत्व काठमाडौंमा (२०,२८८ प्रति वर्ग किमि) छ । नगरपालिकाहरूमा ५८ मध्ये सन्

२०११ मा थपिएका ४१ नयाँ नगरपालिकालाई समेत लिने हो भने नेपालको शहरी जनसंख्या कूल जनसंख्याको २४ प्रतिशतसम्म पुने अनुमान गर्न सकिन्छ । सन् २००१ मा नेपालमा शहरी जनसंख्याको अनुपात १३.५५% थियो ।

जिल्लागत जनसंख्या घट-बढ

पछिलो जनगणनाको सबैभन्दा चाखालाग्दो पक्ष जिल्लागत जनसंख्याको घट-बढ हो । सन् २००१-२०११ को दशकमा नेपालको जनसंख्या १४.४% ले बढ्यो । यो वृद्धि तराईका जिल्लामा १८.८%, पहाडी जिल्लामा ११.१% र हिमाली जिल्लामा ५.६% रह्यो । तर जिल्लागत वृद्धिमा ठुलो अन्तर छ । सबैभन्दा बढी वृद्धि काठमाडौं (६१.२%), कास्की, जारकोट, मुगु, हुम्ला, डोल्पा, वाजुरा, जुम्ला, सुर्खेत र तराईका बाँके, रौतहट, कैलाली, रूपन्देही, वारा, चितवन, सुनसरी, सर्लाही र पर्सा जिल्लामा जनसंख्या २० देखि ३० प्रतिशतले बढेको देखिन्छ । अरु १८ जिल्ला, जसमा ८ पहाडी जिल्ला सामेल छन्, जनसंख्याको वृद्धि १० देखि २० प्रतिशत रह्यो । ८ वटा अन्य पहाडी जिल्लामा वृद्धि ० देखि १० प्रतिशत रह्यो ।

नेपालका आधुनिक जनसांख्यिक इतिहासमै पहिलो पल्ट आपसमा जोडिएका २७ वटा पहाडी जिल्लाहरूमा सन् २००१ को तुलनामा जनसंख्या घट्यो । सन् २००१-२०११ को दशकमा घटेको जनसंख्याको प्रतिशतसहित यी जिल्लाहरू हुन्- बागलुड (-०.१%), संखुवासभा (-०.३%), म्यागदी (-०.७%), धाकिड (-०.८%), काङ्गे (-१.०%), सोलुखुम्बु (-१.७%), धनकुटा (-१.८%), पाल्पा (-२.७%), रसुवा (-३.२%), नुवाकोट (-३.८%), रामेछाप (-४.६%), पाँचथर (-५.१%), अर्धाखाँची (-५.२%), लमजुड (-५.३%), ताप्लेजुड (-५.४%), गुल्मी (-५.६%), ओखलढुङ्गा (-५.६%), सिन्धुपाल्चोक (-५.८%), गोरखा (-५.९%), पर्वत

(-७.१%, दोलखा (-८.७%), स्याङ्जा (-८.५%), भोजपुर (-१०.१%), तेह्रथुम (-१०.२%), मुस्ताङ (-१०.२%), खोटाड (-१०.८%) र मनाड (-३१.८%) । खासगारी ठूला शहर-बजार नभएका, प्रजनन दर निकै घटेका, बाट्य बसाइँसराइले गर्दा अनुपस्थित जनसंख्याको अनुपात धेरै भएका पहाडी जिल्लाहरूमा जनसंख्या घटेको देखिन्छ । साधारणतया पहाडबाट भइरहेको बसाइँसराइ र भारतबाट हुने आप्रवासनले गर्दा समेत तराईका जिल्लामा जनसंख्या बढेको छ भने मध्ये र सुदूरपश्चिमका कठिपय पहाडी-हिमाली जिल्लामा चाहिं प्रजनन दर नघट्नु र बाट्य बसाइँसराइ कम हुनुका कारणले हुनसक्छ, जनसंख्या बढेको छ ।

अनुपस्थित जनसंख्या

सन् २०११ को जनगणनाले १६ लाख २१ हजार जनसंख्यालाई नेपालबाट (६ महीना भन्दा बढी अवधिका लागि) बाहिर गएका र अनुपस्थित भनेर जनाएको छ । यो नेपालको कूल जनसंख्याको ७.३% हो । सन् २००१ मा यो संख्या ३.२४% (अर्थात् छण्डै ७ लाख ६२ हजार) मात्र थियो । २०११ मा अनुपस्थित मध्ये १२.३% महिला छन् । विगत दशकमा लामो समयसम्म नेपाल बाहिर रोजगारीका लागि जाने जनसंख्यामा निकै वृद्धि भएको यसले देखाउँछ । उपलब्ध अन्य

विश्लेषण: जनगणना-२०११ को नतिजा

तथ्याङ्क अनुसार यसरी बाहिर जाने व्यक्तिहरूले पठाएको विश्लेषणको (रेमिट्रान्स) नेपालको कुल गार्हस्थ्य उत्पादनमा २२-२३ प्रतिशत योगदान रहिआएको छ। बाह्य वसाईसराइको यो सकारात्मक पक्ष भए पनि मुलुकको अर्थतन्त्र धेरै कालसम्म यसरी परनिर्भर रहिरहनुले धेरै समस्या पनि निम्त्याउन सक्छ। यस्तो वसाईसराइले मुलुकको श्रमबजार विस्तारित चाहिँ भएको छ, तर त्यो विस्तार राज्यको भूमिका वा प्रभावभन्दा बाहिर छ।

अनुपस्थित जनसंख्याको प्रसस्त जिल्लागत भिन्नता छ। यसलाई दुई प्रकारले हेर्न सकिन्छ- जिल्लाको जनसंख्याको प्रतिशतका हिसाबले, अनि अनुपस्थित संख्याका हिसाबले।

देशको औसतको दोब्बर भन्दा बढी प्रतिशत जनसंख्या अनुपस्थित रहेका ६ जिल्ला हुन् गुल्मी (२०.५%), अर्घाखाँची (२०.२%), स्याङ्जा (१७.५%), प्युठान (१६.२%), बागलुङ (१५.५%) र पाल्पा (१५.१%)। यी सबै पश्चिम पहाडका सम्पर्शी (जोडिएका) जिल्ला हुन्। अर्का १२ वटा जिल्लामा (जुन मूलतः माथिका जिल्लाका वरपर र छिटपुट मध्य र सुदूरपश्चिमका पहाडी भेगमा पर्दछन्) १० देखि १५% सम्म अनुपस्थित जनसंख्या देखिन्छ। ५ देखि १०% सम्म अनुपस्थित जनसंख्या रहेका ४० जिल्ला छन्। यिनले पूर्वी पहाड र तराईदेखि मध्य र पश्चिम अनि सुदूरपश्चिमसम्मका जिल्ला समेटेक्छन्। सबैभन्दा कम अनुपस्थित जनसंख्याको अनुपात भएका १७ जिल्लामध्ये हिमाल-पहाडका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट र जाजरकोट अनि तराईका पर्सा, रौतहट, बारा र सर्लाही जस्ता जिल्ला पर्दछन्।

सन् २००१ मा जिल्लाको जनसंख्याको १० प्रतिशत भन्दा बढी अनुपस्थित रहेका नेपालका जम्मा ६ जिल्ला- गुल्मी (१५.१%), अर्घाखाँची (१३.१%), प्युठान (११.१%), बागलुङ (११.३%), पर्वत (१०.२%) र स्याङ्जा (१२.७%) - थिए। हाल आएर यस्ता जिल्लाको संख्या १८ पुगेको छ। यसले मुलुकभित्र राष्ट्रो आयमूलक रोजगारीको सृजना र विस्तार हुन नसकेका कारणले वैदेशिक रोजगारीतर आकर्षण बढिरहेको संकेत गर्दछ।

संख्याका हिसाबले भने तस्वीर अलिक फरक छ, किनभने थोरै जनसंख्या भएको जिल्लामा सानो संख्या पनि प्रतिशतमा बढी देखिन्छ। ५०,००० भन्दा बढी अनुपस्थित रहेका १२ जिल्ला छन् जसमा काठमाडौं (सबैभन्दा बढी ५६,८०५), झापा, मोर्ड, नवलपरासी, रूपन्देही, कैलाली, धनुषा, गुल्मी, कास्की, स्याङ्जा, चितवन र सुनसरी पर्दछन्। यीमध्ये आठ वटा तराईका जिल्लाबाट बाह्य वसाई सर्नेहरूको संख्या ठूलो छ। सबैभन्दा कम संख्या अनुपस्थित रहेका जिल्लामा मनाड, डोल्पा, हुम्ला, मुगु, मुसाड, जुम्ला र कालीकोट पर्दछन्। यी जिल्लाहरू यातायात र अन्य सुविधाका दृष्टिले दुर्गम जिल्लाहरू हुन्।

जनसंख्याको जाति-जातगत बनोट

नेपालमा सन् १९८१ (वि.सं. २०४८) को जनगणनादेखि जाति-जातको गणना गर्न लागिएको हो। सन् १९८१ को जनगणनामा कुल ५६ जाति-जात समूहको तथ्याङ्क दिइएको थियो, त्यो बढेर सन् २००१ को जनगणनामा १०० (अन्य ३ समूहसहित कुल १०३) पुग्यो। सन् २०११ को गणनामा २००१ मा गणिएका

चुरौटे र जैन नामका जात परेका छैनन्। २०११ मा २७ जाति-जातका नाम थपिएका छन्, ती हुन्- ल्हामी, कलार, नटुवा, धण्डी, धनकर, कुलुङ, घले, खवास, राजधोब, कोरी, नाछिरिड, याम्फु, चामलिड, आठपरिया, सरवरिया, बान्तवा, डोल्पो, अमट, थुलुङ, मेवाहाड बाला, बाहिड, ल्होपा, देव, साडपाड, खालिड, तोप्केगोला र लोहारूङ।

२०११ को जनगणनाले कुल १२५ (अन्य ५ समूहसहित कुल १३०) जाति-जातको नामसहित तथ्याङ्क दिएको छ। जनगणनापिच्छे जाति-जातको संख्या बढनुका पछाडि जाति-जातको पाहिचानका लागि खास वैज्ञानिक आधारहरू स्थापित नगरिनु, मुलुकको सर्वाङ्गीण मानवशासीय सर्वेक्षण नहुन्, स्वपहिचानलाई आधारका रूपमा लिइनु, अनि विभिन्न कारणहरूले गर्दा जातीय चेतनामा वृद्धि हुनुलाई कारकका रूपमा लिने गरिन्छ।

२०११ को जनगणना अनुसार नाम दिइएका १२५ जाति-जात समूहमध्ये १० लाखभन्दा बढी जनसंख्या भएका ६ समूह छन् (तालिका ४)। यिनमा क्षत्री (४४ लाख), बाहुन (३२ लाख), मगर (१६ लाख), थारू (१७ लाख), तामाङ (१५ लाख), नेवार (१३ लाख), मुसलमान (१२ लाख), कामी (१३ लाख) र यादव (११ लाख) पर्दछन्। यी ६ समूहले नेपालको कुल जनसंख्याको छण्डै दुईतिहाइ भाग ओगटेक्छन्। ५ लाखदेखि १० लाख जनसंख्या भएका दुई समूह (राई र गुरुङ) छन्। कुल जनसंख्यामा यिनीहरूको प्रतिशत ४ जति छ। १ लाखदेखि ५ लाख जनसंख्या भएका २७ समूह छन्। जनसंख्यामा यिनीहरूको हिस्सा २१% जति छ। यसरी १ लाखभन्दा बढी जनसंख्या भएका जम्मा ३८ जाति-जात समूह छन् जसको कुल जनसंख्यामा ६२% हिस्सा छ। १ लाखभन्दा तल जनसंख्या भएका जम्मा ८७ समूह छन्, कुल जनसंख्यामा यिनीहरूको हिस्सा ८% जति छ। १०,००० भन्दा कम जनसंख्या भएका मात्रै ४६ समूह छन्, जसमध्ये ३१ समूह ५००० भन्दा कम र ३ समूह (राउटे, कुसुण्डा र नुरड) को जनसंख्या १००० भन्दा कम छ।

सन् २००१ को जनगणना जस्तै सन् २०११ को जनगणनाले पनि नेपाल मूलतः अल्पसंख्यकहरूको मुलुक हो भन्ने कुरा नै प्रमाणित गर्दछ। सबैभन्दा ठूलो जनसांख्यिक समूह क्षत्री कुल जनसंख्याको

तालिका ४- जनसंख्याको आकार अनुसार जाति-जात समूह र जनसंख्या

जनसंख्याको आकार समूह	जाति-जात समूहको संख्या	कुल जनसंख्या	प्रतिशत	सञ्चित प्रतिशत
दश लाख भन्दा बढी	६	१,७५,८५,१८६	६६.४	६६.४
५,००,००० देखि ५६,८०५	२	११,४२,६४५	४.३	७०.७
१,००,००० देखि ४६,८६६	२७	५६,५०,००४	२१.३	८२.०
५०,००० देखि ४६,८६६	१५	१०,३३,४४४	३.५	८५.५
२५,००० देखि ४६,८६६	१२	३,८७,५६६	१.५	८७.४
१०,००० देखि २४,८६६	१४	२,२२,५७६	०.८	८८.२
५,००० देखि ८,८६६	१२	८०,६६६	०.३	८८.५
१,००० देखि ४,८६६	३१	८४,८५६	०.३	८८.८
एक हजार भन्दा कम	३	१,१६६	०.००	८८.८
अन्य र अपरिभागित	५	२,८२,३२१	१.१	८८.८
कुल	१३०	२,६४,८४,५०४	१००.०	

१६.६% मात्र हो। पहाड़का गैर-दलित जात (क्षत्री, बाहुन, ठकुरी, सन्न्यासी/दशनामी) लाई जोड़दा पनि यो जनसंख्याको ३१.२% मात्र हुन आउँछ। २००१ मा यो समूहको प्रतिशत ३१ जति थियो। सन् २०११ मा नामसहित थपिएका २७ जाति-जातको वर्गीकरण (जात, जनजाति, दलित, मधेशी आदि) उपलब्ध नभएकाले कुल जनसंख्यामा यिनीहुल्को खास हिस्सा कर्ति छ भनेर भन्न सकिने स्थिति छैन। तर थपिएका जाति-जातको जनसंख्या हेर्दा सन् २०११ मा करीब १२.८ प्रतिशत जति दलित र ३५.६% प्रतिशत जति आदिवासी-जनजाति रहेको आभास मिल्छ। सन् २००१ मा यो प्रतिशत क्रमशः १२.८ र ३७.१ थियो। तर आदिवासी-जनजातिको सर्वमान्य परिभाषा छैन। चि.सं २०६६ मा आदिवासी-जनजातिको पहिचान सम्बन्धी सरकारद्वारा गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा दिइएको द१ वटा जातिको सूचीलाई मान्य हो भने सन् २००१ मा ४०.५% जनसंख्या आदिवासी थिए। यो प्रतिशत सन् २०११ मा ३६.४ मा ओर्लिएको छ।

सन् २०११ को जनगणनामा जाति-जातको संख्या बढनुका साथै क्रियाकालीन जाति-जातको जनसंख्यामा अनपेक्षित वृद्धि वा ह्रास देखिन्छ। यसका धेरै कारण हुन सक्छन् जसको विश्लेषण सम्पूर्ण जिल्लागत तथ्याङ्क उपलब्ध भएपछि मात्र गर्न सकिएला।

सन् २००१-११ का बीच नेपालको जनसंख्या १४.४% ले बढेयो। यो दशकमा जम्मा ६३ जाति-जातको जनसंख्या राष्ट्रिय औसत भन्दा बढीले वृद्धि भएको देखिन्छ भने अन्य १७ को औसत भन्दा कम वृद्धि भएको छ। क्रियाकालीन जाति-जातको संख्यात्मक वृद्धि अपत्यारिलो छ-५ वटा जाति-जातको वृद्धि त गत दशकमा १००% भन्दा बढी छ। यी हुन्-ट्योल्मो, धुनिया, वादी, पत्थरकट्टा, बिन, मुण्डा, बडाली, पंजाबी र बराई। सन् २००१-११ को दशकमा विनको संख्या १८७२० बाट बढेर ७५१५५, बराईको संख्या ३५४३४ बाट बढेर ८०५७७ र वादीको संख्या ४४४२ बाट बढेर ३६०३ पुगेको देखिन्छ।

जाति-जातागत जनसंख्या वृद्धिमा धेरै असमानताहरू छन्। क्षत्रीको वृद्धि दशकमा २२.४% छ भने बाहुनको ११.४% छ, त्यस्तै तामाड र मगरको वृद्धि क्रमशः २२.४% र १६.४% छ भने लिम्बु र नेवारको वृद्धि क्रमशः ७.८% र ६.७% छ अनि यादव र थारूको वृद्धि क्रमशः १७.८% छ र १३.३% छ।

सन् २०११ मा १८ जाति-जातको जनसंख्या अपत्यारिलो र निरपेक्ष घटेको देखिन्छ। यी जाति-जात हुन्-नुरड, चिडिमार, कमार, राजभर, सोनार, सुनुवार, किसान, बढाई, शोर्पा, भोटे, राजपूत, झाँगड, राउटे, लेप्चा, कायस्थ, गुरुड, राई र तराई ब्राह्मण। साधारण हिसावले बढनुपर्नेमा विगत दशकमा सोनारको संख्या ८०५५३ ले, शोर्पाको संख्या ४१६७६ ले, सुनुवारको संख्या ३८५४२ ले र गुरुडको संख्या २०५३० ले घटेको देखिएको छ।

यीमध्ये १२ जाति-जातको संख्या (नुरड, चिडिमार, कमार, राजभर, सोनार, सुनुवार, किसान, बढाई, शोर्पा, भोटे, राजपूत र झाँगड) गत दशकमा १०% भन्दा बढीले घटेको छ। यसो हुन कि त सन् २०११ मा थपिएका २७ जाति-जात २००१ मा गणिएका जाति-जातबाटै विभाजित भएका हुनुपर्छ; अथवा तिनले आफ्नो पुनःपहिचान खोजेको वा ६ महीनाभन्दा बढी अनुपस्थित रहेका कारणले नगणिएको, वा गणनामै त्रुटि भएको पनि हुन सक्छ। जिल्लागत तथ्याङ्क उपलब्ध भएपछि मात्र यसको सही लेखा-जोखा गर्न सकिएला।

जनसंख्याको भाषागत बनोट

सन् २००१ (२०५८ साल) को जनगणनामा जम्मा ५२ मातृभाषाको पहिचान गरिएको थियो। सन् २०११ मा यो संख्या बढेर १२३ पुगेको छ। पहिले नेपाली भनेर गणना गरिएका हुनसक्ने क्रियाकालीन भाषा (भाषिका?) हरू २०१२ मा बेरलै भाषा भनेर गणिएका छन्। यस्तै स्थिति अन्य क्रियाकालीन भाषाको पनि हुन सक्छ। नेपालमा व्यापक र वैज्ञानिक भाषिका सर्वेक्षण नभएको कारणले गर्दा मुलुकभर खास यस्तै नै भाषा छन् भनेर भन्न सकिने स्थिति छैन।

२०११ को गणना अनुसार नेपालमा १० लाख भन्दा बढीले मातृभाषाका रूपमा बोल्ने जम्मा पाँच वटा भाषा छन्- नेपाली, मैथिली, भोजपुरी, थारू र तामाड। नेपाली ४४.६% ले बोल्न्छन् भने मैथिली ११.७% ले, भोजपुरी ६% ले, थारू ५.८% ले र तामाड ५.१% ले बोल्न्छन्।

त्यस्तै ६ वटा मातृभाषा ५ लाखदेखि १० लाखसम्मको जनसंख्याले बोल्न्छन् र ८ भाषा १ देखि ५ लाख भन्दा कमले बोल्न्छन् (तालिका ५)। यसरी १ लाखभन्दा बढीले बोल्ने १६ भाषा छन् जसको जनसंख्या २ करोड ५४ लाख १० हजार ५३२ अर्थात् नेपालको कुल जनसंख्याको ८५.५% हुन आउँछ। १ लाख भन्दा कमले बोल्ने १०४ भाषा छन्, त्यसमा पनि ५ हजार भन्दा कमले बोल्ने भाषाको संख्या ६४ छ।

सन् २००१ को जनगणनामा १० लाख बढीले बोल्ने पाँचै भाषा (क्रमसँग नेपाली, मैथिली, भोजपुरी, थारू र तामाड) थिए। १ लाखभन्दा बढीले बोल्ने १६ भाषा थिए र १ लाख कमले बोल्ने भाषाको संख्या ७६ थियो।

२०१२ मा नेपाली मातृभाषीको प्रतिशत ४८.७% बाट घटेर ४४.६%, मैथिलीको १२.३% बाट घटेर ११.७%, भोजपुरीको ७.५% बाट घटेर ६%, थारूको ५.८% बाट ५.८% र तामाडको ५.२% बाट घटेर ५.१% रहेको छ। दुई गणनामा भाषाको वैज्ञानिक पहिचान र उल्लेखमा एकरूपता नहुनुले पनि यो स्थिति देखिएको हुनसक्छ।

विगत दशकमा कुल ६२ मातृभाषीको संख्या बढेको छ। ३३ मातृभाषीको १०० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। यसरी वृद्धि हुने १ लाखभन्दा बढीले बोल्ने भाषाहरूमा बजिका र उर्दू

तालिका ५- जनसंख्याको आकार अनुसार भाषा समूह र जनसंख्या

जनसंख्याको आकार समूह	भाषा समूहको संख्या	कुल जनसंख्या	प्रतिशत	सञ्चित प्रतिशत
दश लाखभन्दा बढी	५	१,८३,८७,६२७	७३.२	७३.२
५,००,००० देखि ८,८६,८८६	६	४४,०६,६२८	१६.६	८८.८
१,००,००० देखि ४,८६,८८६	८	१६,१३,२७७	६.१	८५.६
५०,००० देखि ८६,८८६	३	२,२१,६५०	०.८	८६.७
२५,००० देखि ४६,८८६	६	३,३६,८८५	१.३	८८.०
१०,००० देखि २४,८८६	१८	२,८६,८९७	१.१	८६.१
५,००० देखि ८,८६६	१०	७०,८४६	०.३	८८.४
१,००० देखि ४,८६६	२७	७४,२४२	०.३	८८.७
एक हजारभन्दा कम	३७	११,१२८	०.०	८६.७
अन्य/रिपोर्ट नगरिएका		६८,८६१	०.३	१००.०
कुल	१२३	२,६४,८४,५०४	१००.०	

विश्लेषण: जनगणना-२०११ को नतिजा

पर्दछन्। २५ मातृभाषीको वृद्धि राष्ट्रिय औसत जनसंख्या वृद्धि (१४.४%) भन्दा बढी छ। सबैभन्दा कम प्रतिशतले वृद्धि हुनेमध्ये मगर (२.४%), नेवार (२.६%), लिम्बु (३%) र नेपाली (७%) पर्दछन्।

कुल २४ मातृभाषीको संख्या घटेको छ। यसरी घटनेहरूमा भोजपुरी र वान्तवा जस्ता धेरै भाषी भएका मातृभाषा पर्दछन्। उता थपिएका ३३ मातृभाषामा ठूलो संख्या भएका भाषाहरू पनि छन् जस्तै डोटेली (७७७८२६), वैतडेली (२७२५२४), राई (१५६११४), अच्छामी (१४२७६४), बकाडी (६७५८१) र उराऊ (३३६५१)। डोटेली, वैतडेली, अच्छामी, बकाडी; जस्ता भाषाहरू सन् २००१ को जनगणनामा नेपाली अन्तर्गत गाभिएका हुनुपर्छ। जातीयता जस्तै मातृभाषामा पनि पृथक् पहिचान खोज्ने बढ्दो प्रवृत्ति २०११ को जनगणनाले स्पष्ट रूपमा देखाउँछ, यद्यपि भाषाको वैज्ञानिक पहिचान गर्न अपरिहार्य रहेको तथ्य पनि त्यतिकै टड्कारो रूपमा देखिन्छ।

जनसंख्याको धार्मिक बनोट

२०११ को गणना अनुसार नेपालका ८१.३% (अर्थात् २ करोड ५५ लाख) जनसंख्या हिन्दू धर्मावलम्बी छन्। बौद्ध धर्मावलम्बी ५% (२३ लाख ६ हजार) र इस्लाम ४.४% (११ लाख ६ हजार) छन्। यी बाहेक किराँत ३% (८ लाख १८ हजार), इसाइ १.४% (३ लाख ७५ हजार) र प्रकृति ०.५% (१ लाख २१ हजार) अन्य प्रमुख धर्म हुन्। ५००० भन्दा कम जनसंख्याले मात्रे अन्य धर्महरूमा जैन, बहाई र शिख हुन्। २००१ मा जम्मा ८ धर्मको तथ्याङ्क दिइएको थियो। २०११ मा बोन र प्रकृति गरी दुई धर्मावलम्बीको तथ्याङ्क थपिएको छ (तालिका ६)।

तुलनात्मक हिसाबले विगत दशकमा हिन्दू, इस्लाम र इसाइ धर्मावलम्बीको प्रतिशत बढेको र बौद्ध, किराँत, जैन र शिख धर्मावलम्बीको घटेको छ। बौद्ध र किराँत धर्मावलम्बीको कुल संख्या नै क्रमशः ४६४२१ र १०८३७ ले घटेको छ। इसाइ धर्मावलम्बीको संख्या साठे तीन गुणा भन्दा धेरै (सन् २००१ मा १०१६७६ बाट सन् २०११ मा ३७५६५८) ले बढेको छ। इसाइ धर्म विगत दशकमा नेपालमा सबैभन्दा तीव्र गतिमा बढेको धर्म हो।

उपसंहार

जनगणना-२०११ को माथिको विवरणले नेपालको जनसंख्या संक्रमण अवस्थामा रहेको देखाउँछ। स्वास्थ्य सेवा र शिक्षामा बढ्दो पहुँच तथा चेतनामा आएको अभिवृद्धिले गर्दा नेपालको जनसंख्या जनसांख्यिक संक्रमण (डेमोग्राफिक ट्रान्जिसन) को तेस्रो चरण (अर्थात् घटदो जन्मदर र घटदो मृत्युदरको अवस्था) मा प्रवेश गर्दैछ। जनसंख्या वृद्धिदर स्पष्टतः घटन थालेको छ। यो क्रमलाई घटदो शहरीकरण र बाह्य बसाइ सराइले समेत प्रभाव पारेको छ। यातायातमा भएको विकास र बढ्दो आर्थिक क्रियाकलापले गर्दा नेपाल क्रमिक रूपले ग्रामीण अर्थतन्त्रवाट शहरी अर्थतन्त्रमा रूपान्तरित हुइदछ। हालै गरिएका

तालिका ६. धर्म अनुसार जनसंख्याको बनोट सन् २००१-२०११

धर्म	जनसंख्या २००१	प्रतिशत	जनसंख्या २०११	प्रतिशत	फरक	दशकको वृद्धि
हिन्दू	१,८३,३०,१२१	८०.६	२,१५,५१,४५२	८१.३	३२,२१,३७१	१७.६
बौद्ध	२४,४२,५२०	१०.७	२३,५६,०८६	९.०	-४६,४२१	-१.५
इस्लाम	६,५४,०२३	४.२	११,६२,३७०	४.४	२,०८,३४७	२१.८
किराँत	८,१८,१०६	३.६	८,०७,१६६	३.०	-१०,५३७	-१.३
इसाइ	१,०१,५७६	०.४	३,७५,६६६	१.४	२,७३,७२३	२६८.४
प्रकृति*		०.०	१,२१,५८२	०.५		
बोन*		०.०	१३,००६	०.०		
जैन	४,१०८	०.०	३,२१४	०.०	-८८४	-२१.८
बहाई	१,२११	०.०	१,२८३	०.०	७२	५.६
शिख	५,८९०	०.०	६०६	०.०	-५,२८१	-८८.७
अपरिभाषित	७८,५७६	०.३	६१,५८१	०.२		
कुल	२,२७,३६,५३४	१००.०	२,६४,५४,५०४	१००.०		

स्रोत: केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना सन् २०११ र २००१

*सन् २००१ मा प्रकृति र बोन धर्म उल्लेख गरिएको थिएन।

अध्ययनले नेपालमा शहरी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा ६० देखि ६५ प्रतिशत योगदान गरेको अनुमान गरेका छन्।

नेपालको जाति-जातगत, भाषिक र धार्मिक संरचनाले पनि संक्रमणकै अवस्था इगित गर्दैछन्। जाति-जातगत हिसाबले नेपाल मूलतः अल्पसंख्यकहरूको देश हो। पहिचानको बढ्दो चाहनाले जाति-जातगत र भाषिक समूहहरूको संख्या जनगणना पिछ्ये बढ्दो देखिनु र कठिपय जाति-जात, भाषिक र धार्मिक समूहहरूको संख्यामा तलमाथि हुनु समेतलाई पहिचानको संक्रमणकै अभिव्यक्तिको रूपमा लिनुपर्छ। यसले नेपालको जाति-जात र भाषा जस्ता पक्षमा पहिचानका वैज्ञानिक आधारहरू स्थापित गर्न नितान्त आवश्यक भइसकेको र जनगणनामा यी पक्षबाट बढी सचेत र सबेदनशील रहनुपर्ने कुरा समेत स्पष्ट पार्छ। नेपालको विविधतामा गर्व गर्न सिकेर मात्रै नयाँ नेपालको निर्माण हुन सक्छ।

sms प्रतिक्रियाका लागि ltr<space>5006

शिशिरपुर यातायात प्रा. लि.
टाटा सुमो सेवा

काठमाडौं-हेटो-शिशिरपुर-लेन्ग-मिर्जापुर-प्रापुर-ललितपुर

टिकट काउन्टर	०१-४६३०२६०
काठमाडौं-बन्दु	०११-४२३२८५०
विवरणज	०११४५५३३१०
विवरणज बसपार्क	०१५३२८४०३०
हेटो	०१५३२८४०३०
बन्दिनिपालपुर	०१८४३४१५१२
कलैया	०१५३२८४०३०
नानवनी	०१८४३४१५१२
काठमाडौं-सीर	०१८४३४१५१२

टिकट काउन्टर द्विविधको लागि हेटो-शिशिरपुर-ललितपुर सेवा

परिशिष्ट-१

सन् २०११ को जनगणनाका केही आधारभूत आँकडा

	जनसंख्या	जनसंख्याको प्रतिशत	पुरुष	महिला	परिवार संख्या	क्षेत्रफल (वर्ग किमि)	परिवारको आकार	लैंगिक अनुपात	जनघनत्व (प्रतिवर्ग किमि)
नेपाल	२,६४,९४,५०४		१,२८,४९,०४१	१,३६,४५,४६३	५४,२७,३०२	१,४७,१८१	४.८८	१४.१६	१८०
शहरी/ग्रामीण									
शहर	४५,२३,८२०	१७.१	२३,०६,०४९	२२,१७,७७१	१०,४७,२९७	३,२७६.२८	४.३२	१०३.९८	१,३८१
गाउँ	२,१९,७०,६८४	८२.९	१,०५,४२,९९२	१,१४,२७,६९२	४३,८०,००५	१,४३,९०४.७२	५.०२	१२.२६	१५३
भौगोलिक प्रदेश									
हिमाल	१७,८१,७९२	६.७	८,६२,५९२	९,१९,२००	३,६४,१२०	५१,८९७	४.८९	९३.८४	३४
पहाड	१,१३,९४,००७	४३.०	५४,४०,०६७	५९,५३,९४०	२५,३४,४३०	६१,३४५	४.५	९१.३७	१८६
तराई	१,३३,१८,७०५	५०.३	६५,४६,३८२	६७,७२,३२३	२५,२८,७५२	३४,०९९	५.२७	९६.६६	३९२
विकास क्षेत्र									
पूर्व	५८,९९,५५५	२१.९	२७,९०,४८३	३०,२१,०७२	१२,३१,५०५	२८,४५६	४.७२	९२.३७	२०४
मध्य	९६,५६,९८५	३६.४	४८,४९,६२४	४८,९७,३६१	१९,६४,०४५	२७,४१०	४.९२	१००.५५	३५२
पश्चिम	४९,२६,७६५	१८.६	२२,९२,५९७	२६,३४,१६८	१०,६६,३६२	२९,३९८	४.६२	८७.०३	१६८
मध्यपश्चिम	३५,४६,६८२	१३.४	१७,०६,४५०	१८,४०,२३२	६,९५,८१९	४२,३७८	५.१	९२.७३	८४
सुदूरपश्चिम	२५,५२,५१७	९.६	१२,१७,८८७	१३,३४,६३०	४,६९,९७१	१९,५३९	५.४३	९१.२५	१३१
भौगोलिक विकास प्रदेश									
पूर्व हिमाल	३,९२,०८९	१.५	१,८६,९७७	२,०५,११२	८४,९९८	१०,४३८	४.६२	९१.१६	३८
पूर्व पहाड	१६,०९,३४७	६.०	७,५६,५२२	८,४४,८२५	३,४६,५७१	१०,७४९	४.६२	८९.५५	१४९
पूर्व तराई	३८,१८,१९९	१४.४	१८,४६,९८४	१९,७१,१३५	८,००,०९६	७,२६९	४.७७	९३.७	५२५
मध्य हिमाल	५,१७,६५५	२.०	२,४८,८२९	२,७०,८२६	१,२२,९५४	६,२७७	४.२४	९१.१४	८२
मध्य पहाड	४४,३१,८१३	१६.७	२२,२१,७७७	२२,१०,०९६	१०,९६,९८१	११,८०५	४.३६	१००.५३	३७५
मध्य तराई	४७,०७,५१७	१७.८	२३,७३,०७८	२३,३४,४३९	८,२५,७१०	९,३२८	५.७	१०९.६६	५०५
पश्चिम हिमाल	१९,९९०	०.१	१०,७५४	९,२३६	४,८३४	५,८१९	४.१४	११६.४४	३
पश्चिम पहाड	२८,११,१३५	१०.६	१२,६०,३७६	१५,५०,७५९	६,७७,४९८	१८,३१९	४.७५	८१.२७	१५३
पश्चिम तराई	२०,९५,६४०	७.९	१०,२१,४६७	१०,७४,१७३	३,८४,०३०	५,२६०	५.४६	९५.०९	३९८
मध्यपश्चिम हिमाल	३,८८,७९३	१.५	१,९५,८२७	१,९२,८८६	६८,९०२	२१,३५१	५.६४	१०१.५२	१८
मध्यपश्चिम पहाड	१६,८७,४९७	६.४	८,००,२२९	८,८७,२६८	३,३२,१५३	१३,७१०	५.०८	१०.९९	१२३
मध्यपश्चिम तराई	१४,७०,४७२	५.६	७९०,३९४	७६०,०७८	२,९४,३६४	७,३१७	५	९३.४६	२०१
सुदूरपश्चिम हिमाल	४,६३,३४५	१.७	२,२२,२०५	२,४१,१४०	८३,३१२	७,९३२	५.५६	१२.७५	५८
सुदूरपश्चिम पहाड	८,६२,२१५	३.३	४,०९,२२३	४,६०,९९२	१,६२,०२७	६,७६२	५.३२	८७.०३	१२८
सुदूरपश्चिम तराई	१२,२६,९५७	४.६	५,९४,४५९	६,३२,४९८	२,२४,६३२	४,८४५	५.४६	१३.९९	२५३

विश्लेषण: जनगणना-२०११ को नतिजा

	जनसंख्या	जनसंख्याको प्रतिशत	पुरुष	महिला	परिवार संख्या	क्षेत्रफल (वर्ग किमि)	परिवारको आकार	लैंगिक अनुपात	जनघनत्व (प्रतिवर्ग किमि)
जिल्ला									
ताप्लेजुङ	१,२७,४६१	०.५	६०,५५२	६६,९०९	२६,५०९	३,६४६	४.८१	१०.५	३५
पाँचथर	१,९९,८१७	०.७	९०,९२६	१,०९,६३१	४९,९९६	१,२४१	४.६६	८८.७४	१५५
इलाम	२,९०,२५४	१.१	१,४९,१२६	१,४९,१२८	६४,५०२	१,७०३	४.५	९४.६३	१७०
झापा	८,१२,६५०	३.१	३,८५,०९६	४,२७,५५४	१,८४,५५२	१,६०६	४.४	१०.०७	५०६
मोरड	९,६५,३७०	३.६	४,६६,७१२	४,९८,६५८	२,९३,९९७	१,८५५	४.५१	९३.५९	५२०
सुनसरी	७,६३,४८७	२.९	३,७१,२२९	३,९२,२५८	१,६२,४०७	१,२५७	४.७	१४.६४	६०७
धनकुटा	१,६३,४१२	०.६	७६,५१५	८६,८१७	३७,६३७	८९१	४.३४	८८.०५	१८३
तेहथुम	१,०९,५७७	०.४	४७,१५१	५४,८२६	२२,०९४	६७१	४.६	८८.६३	१५०
सखुवासभा	१,५८,७४२	०.६	७५,२२५	८३,५१७	३४,६२४	३,४८०	४.५८	१०.०७	४६
भोजपुर	१,८२,४५९	०.७	८६,०५३	९६,४०६	३९,४१९	१,५०७	४.६३	८९.२६	१२१
सोलुखुम्बु	१,०५,८८६	०.४	५१,२००	५४,६८६	२३,७५५	३,३१२	४.४५	९३.६३	३२
ओखलढुंगा	१,४७,९८४	०.६	६८,६८७	७९,२९७	३२,५०२	१,०७४	४.५५	८८.६२	१३८
खोटाङ	२,०६,३१२	०.८	९७,०९२	१,०९,२२०	४२,६६४	१,५९१	४.८४	८८.९	१३०
उदयपुर	३,१७,५३२	१.२	१,४९,७१२	१,६७,८२०	६६,५५७	२,०६३	४.७७	८९.२१	१५४
सप्तरी	६,३९,२८४	२.४	३,१९,८४६	३,२५,४३८	१,२१,०९८	१,३६३	५.२८	९६.४४	४६९
सिरहा	६,३७,३२८	२.४	३,१०,१०१	३,२७,२२७	१,१७,९६२	१,१८८	५.४	९४.७७	५३६
धनुषा	७,५४,७७७	२.८	३,७८,५३८	३,७६,२३९	१,३८,२४९	१,१८०	५.४६	१००.६१	६४०
महोत्तरी	६,२७,५८०	२.४	३,११,०१६	३,१६,५६४	१,११,३१६	१,००२	५.६४	९८.२५	६२६
सर्लाही	७,६९,७२९	२.९	३,८९,७५६	३,७९,९७३	१,३२,८४४	१,२५९	५.७९	१०२.५७	६११
सिन्धुली	२,९६,१९२	१.१	१,४२,१२२	१,५४,०६९	५७,५८१	२,४९१	५.१४	९२.२५	११९
रामेछाप	२,०२,६४६	०.८	९३,३८६	१,०९,२६०	४३,९१०	१,५४६	४.६२	८५.४७	१३१
दोलखा	१,८८,५५७	०.७	८७,००३	९९,५५४	४५,६८८	२,१११	४.०८	८७.३१	८५
सिन्धुपाल्चोक	२,८७,७९८	१.१	१,३८,३५१	१,४९,४४७	६६,६८८	२,५४२	४.३२	९२.५८	११३
कञ्चपलान्चोक	३,८९,९३७	१.४	१,८२,९३६	१,९९,००१	८०,७२०	१,३९६	४.७३	९९.९३	२७४
लतितपुर	४,६८,१३२	१.८	२,३८,०८२	२,३०,०५०	१,०९,७७७	३८५	४.२६	१०३.४९	१,२१६
भक्तपुर	३,०४,६५१	१.१	१,५४,८८४	१,४९,७६७	६८,६३६	११९	४.४४	१०३.४२	२,५६०
काठमाडौं	१७,४४,२४०	६.६	९,१३,००१	८,३१,२३९	४,३६,८४४	३९५	४	१०९.८४	४,४९६
नुवाकोट	२,७७,४७१	१.०	१,३२,७८७	१,४४,८८४	५९,२९५	१,१२१	४.६९	११.७८	२४८
रसुवा	४३,३००	०.२	२१,४७५	२१,८२५	९,७७८	१,५४४	४.४३	९८.४	२८
धाप्दिङ	३,३६,०६७	१.३	१,५७,८३४	१,७८,२३३	७३,८५१	१,९२६	४.५५	८८.५५	१७४
मकवानपुर	४,२०,४७७	१.६	२,०६,६८४	२,१३,७९३	८६,१२७	२,४२६	४.८८	९६.६७	१७३
रौतहट	६,८६,७२२	२.६	३,५१,०७९	३,३५,६४३	१,०६,६६८	१,१२६	६.४४	१०४.६	६१०
बारा	६,८७,७०८	२.६	३,५१,२४४	३,३६,८६४	१,०८,६३५	१,११०	६.३३	१०४.३९	५७८
पर्सा	६,०९,०७७	२.३	३,१२,३५८	२,८८,६५९	९५,५३६	१,३५३	६.२९	१०८.२१	४४४
चित्तवन	५,७९,९८४	२.२	२,७९,०८७	३,००,८९७	१,३२,४६२	२,२९८	४.३८	९२.७५	२६१
गोर्खा	२,७९,०६१	१.०	१,२१,०४१	१,५०,०२०	६६,५०६	३,६१०	४.०८	८०.६८	७५
लमजुङ	१,६७,७२४	०.६	७५,९१३	९९,८९१	४२,०७९	१,६९२	३.९९	८२.६८	९९
तनहुँ	३,२३,२८८	१.२	१,४३,४७०	१,७९,८७८	७८,३०९	१,५४६	४.७३	७९.७३	२०९

	जनसंख्या	जनसंख्याको प्रतिशत	पुरुष	महिला	परिवार संख्या	झेत्रफल (वर्ग किमि)	परिवारको आकार	लैंगिक अनुपात	जनघननत्व (प्रतिवर्ग किमि)
स्याङ्जा	२,८९,१४८	१.१	१,२५,८३३	१,६३,३७५	६,८८९	१,१६४	४.२	७७.०५	२४८
कास्की	४,९२,०९८	१.१	२,३६,३८५	२,५५,७१३	१,२५,६७३	२,०९७	३.९२	९२.४४	२४४
मनाड	६,५३८	०.०	३,६६९	२,८७७	१,४८०	२,२४६	४.४२	१२७.२५	३
मुस्ताङ	१३,४५२	०.१	७,०९३	६,३५९	३,३५४	३,५७३	४.०१	१११.५४	४
म्यागदी	१,१३,६४१	०.४	५७,३९५	६२,२४६	२७,७६२	२,२९७	४.०१	८२.५७	४९
पर्वत	१,४६,५९०	०.६	६५,३०१	८१,२८९	३५,७१९	४९४	४.१	८०.३३	२९७
बागलुङ	२,६८,६१३	१.०	१,१७,१९७	१,५०,६१६	६१,५२२	१,७८४	४.३७	७८.३४	१५१
गुल्मी	२,८०,१६०	१.१	१,२०,१९५	१,५९,१६५	६४,९२१	१,१४९	४.३२	७६.०२	२४४
पाल्पा	२,६१,१८०	१.०	१,१५,८४०	१,४५,४४०	५९,२९१	१,३७३	४.४१	७७.७	११०
नवलपरासी	६,४३,५०८	२.४	३,०३,६७५	३,३९,८३३	१,२८,७९३	२,१६२	५	८९.३६	२९८
सुप्नेही	८,८०,१९६	३.३	४,३२,१९३	४,४८,००३	१,६३,९१६	१,३६०	५.३७	९६.४७	६४७
कपिलवस्तु	५,७९,९३६	२.२	२,८५,५९९	२,८६,३३७	९१,३२१	१,७३८	६.२६	९९.७४	३२९
अर्धाखाँची	१,९७,६३२	०.७	८६,२६६	१,११,३६६	४६,८३५	१,१९३	४.२२	७७.४६	१६६
प्युठान	२,२८,१०२	०.९	१,००,०५३	१,२८,०४९	४७,७३०	१,३०१	४.७८	७८.१४	१७४
रोल्पा	२,२४,५०६	०.८	१,०३,१००	१,२१,४०६	४३,७५७	१,८७९	५.१३	८४.९२	११९
स्कूम	२,०८,५६७	०.८	९९,१५९	१,०१,४०८	४१,८५६	२,८७७	४.९८	९०.६३	७२
सल्यान	२,४२,४४४	०.९	१,१५,१६९	१,२६,४७५	४६,५५६	१,४६२	५.२१	९१.६९	१६६
दाढ	५,५२,५८३	२.१	२,६९,०५९	२,११,५२४	१,१६,४१५	२,९५५	४.७५	८९.५५	१८७
बाँके	४,११,३१३	१.१	२,४४,२५५	२,४७,०५८	९४,७७३	२,३३७	५.१८	९८.८७	२१०
बर्दिया	४,२६,५७६	१.६	२,०५,०८०	२,२१,४९६	८३,१७६	२,०२५	५.१३	९२.५९	२११
सुर्खेत	३,५०,८०४	१.३	१,६९,४२१	१,८१,३८३	७२,८६३	२,४५१	४.८१	९३.४१	१४३
दैलेख	२,६१,७७०	१.०	१,२६,११०	१,३४,७८०	४८,९१९	१,५०२	५.३५	९४.२२	१७४
जाजरकोट	१,७१,३०४	०.६	८५,५३७	८५,७६७	३०,४७२	२,२३०	५.६२	९९.७३	७७
डोल्पा	३६,७००	०.१	१८,२३८	१८,४६२	७,४८८	७,८८९	४.१	९८.७९	५
जुम्ला	१,०८,९२१	०.४	५४,८८८	५४,०२३	१९,३०३	२,५३१	५.६४	१०१.६२	४३
कालिकोट	१,३६,९४८	०.५	६८,८३३	६८,११५	२३,०१३	१,७४१	५.१५	१०१.०५	७९
मुगु	५५,२८६	०.२	२८,०२५	२७,२८१	९,६१९	३,५३५	५.७५	१०२.८	१६
हुम्ला	५०,८५८	०.२	२५,८३३	२५,०२५	९,४७९	५,६५५	५.३७	१०३.२३	९
बाजुरा	१,३४,९१२	०.५	६५,८०६	६१,१०६	२४,९०८	२,१८८	५.४२	९५.२२	६२
बाकाड	१,९५,७५९	०.७	१२,७१४	१०२,३६५	३३,७६६	३,४२२	५.७८	१००.६५	५७
अछाम	२,५७,४७७	१.०	१,२०,००८	१,३७,४६९	४८,४५१	१,६८०	५.३३	८७.३	१५३
डोटी	२,११,७४६	०.८	१७,२५२	११४,४९४	४७,४४०	२,०२५	५.११	८४.९४	१०५
कैलाली	७,७५,७०९	२.१	३,७८,४१७	३,९७,२९२	१,४२,४८०	३,२३५	५.४४	९५.२५	२४०
कंचनपुर	४,५१,२४८	१.७	२,१६,०४२	२,३५,२०६	८२,१५२	१,६१०	५.४९	९९.८५	२८०
डडेलधुरा	१,४२,०९४	०.५	६६,५५६	७५,५३८	२७,०४५	१,५३८	५.२५	८८.११	९२
बैतडी	२,५०,८९८	०.९	१,१७,४०७	१,३३,४९१	४५,१११	१,५१९	५.५५	८७.९५	१६५
दार्चुला	१,३३,२७४	०.५	६३,६०५	६१,६६९	२४,६१८	२,३२२	५.४१	९९.३	५७

स्रोत: केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना, सन् २०११

जाँचको टन्टाबाट मुक्ति !

परम्परागत जाँचका कारण बालबालिकाको समग्र व्यक्तित्वको विकासमा व्यवधान पैदा गरेको भन्ने व्याप्त गुनासोलाई सम्बोधन गर्न केही निजी विद्यालयले प्राथमिक तहमा जाँच नै नलिने परिपाठी आरम्भ गरेका छन्। विना जाँच कक्षा चढाउँदा बालबालिका जाँचको तनाव, दबाव र त्रासबाट मुक्त मात्र हुने नभइ त्यसले उनीहरूमा सिक्ने रुचि, सृजनात्मक क्षमताको विकास गराउन पनि महत्वपूर्ण योगदान गर्छ।

■ सुदर्शन घिमिरे

महाराजगञ्जस्थित शिवपुरी उच्च माविको छेवैमा एउटा सानो प्राथमिक शिक्षालय छ- जोन डिवे स्कूल। प्रछायात अमेरिकी शिक्षाविद जोन डिवेको नाममा ६ वर्षअघि स्थापित सो स्कूल डिवेको प्रगतिशील शिक्षाको अवधारणालाई व्यवहारमा अनुवाद गर्न करि सफल हुन्छ, त्यो हेर्न बाँकी नै छ। तर यो स्कूलले एउटा कुरामा चाहिं प्रगतिशील शिक्षाको धारलाई समात्ने प्रयत्न गरी नै सकेको देखिन्छ, त्यो हो विद्यार्थीसित जाँच नलिने। जाँचको लागि भनेर विद्यार्थीलाई तयारी नगराउने। स्कूलकी शैक्षिक कार्यक्रम संयोजक मीता देवान भन्दिन्, “जोन डिवेको

दर्शनमा कुनै पनि विद्यार्थी फेल हुन्न। हरेक बच्चाको सिक्ने तरीका र क्षमता फरक फरक हुन्छ। त्यो फरकपनालाई सम्बोधन गर्न सके सबै विद्यार्थीले अपेक्षित रूपमा सिक्न सक्छन्। त्यसैले हामीले जाँच लिने र फेल-पास गर्ने पद्धति त्यागेका हौं।”

प्राथमिक तहमा जाँच नलिने अवधारणा अनुसरण गर्ने डिवे स्कूल नै नेपालमा एक्लो भने होइन। ६ वर्षअघि ललितपुरको खुमलटारमा स्थापित युलेन्स स्कूलले पनि प्राथमिक तहमा जाँच नलिने नीति अंगीकार गरेको छ। काङ्गेको पनौतीमा आवासीय विद्यालयका रूपमा सञ्चालित मल्पी स्कूलमा पनि कक्षा ६ सम्म

परम्परागत शैलीको जाँच पद्धति फेज आउट भइसकेको छ।

जाँच किन लिइदैन ?

जाँच! जाँच! जाँच! काठमाडौंमा नाम चलेका निजी स्कूल हुन् वा राष्ट्रोमा दरिएका सरकारी स्कूल हुन्, सबैले जाँचलाई अत्यन्तै महत्त्व दिइरहेका हुन्छन्। कखरा र एकीर्सीडी चिन्न नपाउदै धेरैजसो स्कूलहरूले बच्चालाई जाँचको तयारी गराउन थाल्दछन्। सुरुआती दिनरेखि नै परम्परागत ‘ऐपर-ऐन्सिल टेस्ट’ को लागि स्कूलहरू तयारी गरिरहेका हुन्छन्। “तर त्या परीक्षाले बच्चालाई सिक्न प्रेरित गर्ने



जाँचिहीन कक्षा: युलेन्स स्कूल, खुमलटार, ललितपुरको कक्षा १।

भन्दा जाँचको मात्र तयारी गराउँदोरहेछ । वच्चा त स्कूलमा सिक्न पो आएको हो ।” जोन डिवे स्कूलकी शिक्षक मीता देवान भन्छिन्, “वच्चामा सिक्ने बाटो सहजीकृत गरिरहिन, सिक्ने प्रवृत्तिको विकास गर्न सधाउने, सिक्ने तरीका सिकाइदिने काम पो स्कूलको हो । परम्परागत जाँचले वच्चालाई ऊभित्रको जिजासुपना प्रकट गर्ने र खोजमुखी हुनवाट रोक्यो, केवल जाँच पासका लागि पढौने हो भन्ने गलत मानसिकताको विकास गन्यो ।”

युलेन्स स्कूलका प्रधानाध्यापक मेदिन लामिछ्याने थप्छन्, “बालबालिका सामाजिक, संवेगात्मक र बौद्धिक तीनै थरीको स्वस्थ विकासको लागि उचित वातावरण दिने काम स्कूलकै हो । तर परम्परागत जाँच यी तीनै पक्षको विकासमा सहयोगी हुनुको साटो उल्टै ठूलो अवरोधक बनेको हुनाले हामीले जाँच हटाएका हौं ।” मल्पीका प्रधानाध्यापक ज्योतिमान शेरचनको तर्क छ, “परम्परागत जाँचले घोकाउने मात्र काम गन्यो । एउटा व्यक्तिको सिक्ने सूचि, क्षमता, जीवनोपयोगी सीप सबैलाई पाखा लगाउने हो भन्ने स्कूलको के अर्थ? के वच्चाको सर्वाङ्गीण विकास नगरी केवल टाउकोमा सूचना हाल्ने र त्यसलाई फरर भन्न सिक्ने बनाउनु नै स्कूलको उपादेयता हो त? पक्कै होइन ।” बालबालिकालाई एउटा सक्षम मानिसको रूपमा जीवन जिउनका लागि चाहिने सबै सीप, क्षमता र ज्ञान निर्माण गर्नका लागि परम्परागत जाँच अवरोधक भएकाले त्यसलाई त्याग्नु परेको उनको जिकिर छ ।

जाँचको विकल्प: निरन्तर मूल्याङ्कन के जाँच तै नै नचाहिने हो त? जाँच विना कसरी विद्यार्थीको सिकाइ उपलब्ध मापन गर्ने? कसरी कक्षा चढाउने? यी प्रश्न जो-कोहीका मनमा उब्जिझाल्छन् । “त्यसको सहज उत्तर हो, निरन्तर मूल्यांकन” जोन डिवे स्कूलकी शिक्षक देवान भन्छिन्, “हामी वच्चालाई ऊस्कूलको गेटभित्र पस्न थालेदेखि नै ‘वाच’ गर्न शुरू गाउँ । वच्चाको मूड, सिक्ने सूचि र जिजासुपना, उसले कक्षामा गर्ने क्रियाकलाप, प्रोजेक्ट वर्कमा उसको कार्यक्रमता, लेखन, अरु साथीसितको सहायतालगायत थुप्रै कुराहरूमा हामी मसिनोसित निरन्तर मूल्यांकन गरिरहेका हुन्दौँ । विद्यार्थी कुनै कुरा/पक्षमा कमजोर देखियो भन्ने त्यसको कारण पत्ता लगाएर उसमा सुधारको लागि उचित प्रयत्न र पहल गर्ने गरेका छाँ ।” मूल्याङ्कनलाई व्यवस्थित बनाउन सो स्कूलले मूल्यांकन गरिने कुराहरूको तीन पाना लामो सूची बनाएको छ, जसमा विद्यार्थीको सृजनात्मक क्षमता, समीक्षात्मक सोच, समस्या समाधानमुखी सोच जस्ता उच्च तहको विन्तनदेखि मसिना व्यवहार र प्रवृत्तिहरू

समेत समेटिएका छन् ।

निरन्तर मूल्यांकन पद्धति (क्यास) ले विद्यार्थीलाई हरव्यखत नयाँ कुरा सिक्नलाई उच्चतम प्रेरणा र प्रोत्साहन दिन्छ भन्ने शिक्षाविदहरूको जिकिर छ (हे. शिक्षक पुस २०६८) । यी अवधारणा अनुसार, मूल्याङ्कन मूलत: दुई कारणले गरिन्छ; पहिलो, विद्यार्थीले सिकेको कुरा थाहा पाउनका लागि । दोस्रो, उसको सिकाइ उपलब्ध बढाउनका लागि । “यो आफैमा शिक्षण सिकाइ प्रक्रिया हो ।” यो अवधारणा र प्रयोगमा अनुसन्धान गरेका चेतनाथ गौतम भन्छन्, “यो नियमित शिक्षण सिकाइको पाटोको रूपमा वर्षभरि निरन्तर चलिरहन्छ । यसमा विद्यार्थीले जानेका, बुझेका वा गर्न सिक्ने सम्पूर्ण जानकारी शिक्षकले प्राप्त गर्दछ । विद्यार्थीलाई आत्ममूल्याङ्कन गर्ने अवसर दिन्छ, नियमित पृष्ठपोषण दिने लिने काम हुन्छ । साथै कुनै विद्यार्थीले पूरा गर्न नसकेको सिकाइ क्षेत्रमा विशेष अवसर दिन्छ, सहयोग उपलब्ध गराइन्छ । फलस्वरूप विद्यार्थी सामूहिक र व्यक्तिगत दुवै क्रिसिमका उच्चतम सिकाइ वातावरणमा सरिक हुन्छन् र उच्चतम उपलब्ध हासिल गर्दछन् ।”

हाम्रो सरकारी स्कूलहरूका नियमित पनि क्यास खासै नैलो होइन । परम्परागत जाँचले बालबालिकामा अपेक्षित गुणस्तर बढाउन नसकेको महसुस गरेपछि विकसित देशहरूमा धेरै वर्षअघिरेखि अभ्यासमा रहेको क्यास लाई नेपाल सरकारले २०६३ साल देखि कार्यान्वयनमा ल्याइसकेको छ । तर शिक्षकको पर्याप्त तयारी तथा स्रोत सामग्री र वातावरणको अभावमा यो अवधारणाको मर्म अनुहपको काम हुन बाँकी छ । क्यास शुरू गरेका विद्यालयहरूले यसैका आधारमा कक्षा चढाउनुपर्नेमा परम्परागत जाँचको माध्यमबाटै कक्षा चढाउने गरेका छन् । अधिकांश निजी स्कूलमा त यो अवधारणाले प्रवेश पाउने सकिरहेको छैन ।

क्यास लाई स्कूलहरूले आ-आफैने शैलीमा कार्यान्वयन गरिरहेका छन् । तर सबैमा एउटा कुरामा समानता भेटिन्छ । त्यो हो, ग्रेड टिचिङ । “ग्रेड टिचिङमा शिक्षक वर्षभरि उही कक्षामा हुने भएकाले हरेक विद्यार्थीलाई उसले नजिकबाट चिन्न सक्छ । र कुनै विद्यार्थीको कुन पक्ष सबल छ र के के कुरामा

सुधार ल्याउनुपर्छ भन्ने कुरा थाहा हुन्छ ।” शिक्षक देवान भन्छिन्, “निरन्तर मूल्याङ्कनको अवधारणालाई व्यवहारमा उतार्न ग्रेड टिचिङले धेरै नै सघाएको छ ।”

यी स्कूलहरूले बालबालिकाको लागि राम्रो वातावरण दिन र सिकाइ उपलब्ध उच्च बनाउनका लागि आआफैने तरीकाले रचनात्मक प्रयत्न गरिरहेका छन् । जोन डिवे स्कूलले स्कूलमा आउने नयाँ विद्यार्थीलाई कक्षाका अरु साथी र शिक्षकसित परिचित गराउन नोइङ इच अदर अवधारणा अघि सारेको छ । यस अनुसार स्कूलमा भर्ना भएका हरेक नयाँ विद्यार्थीले बताए अनुसार आफ्नो रुचि, क्षमता, मनपर्ने कुराहरू लेखेर भित्तामा टाँसिन्छ, जसले हरेक विद्यार्थीलाई आप्ना बाँकी साथीहरूको बारेमा थाहा हुन्छ । त्यस्तै सो स्कूलले हरेक हप्ता हरेक कक्षामा १० वटा नयाँ शब्द भित्राउने गरेको छ, जसलाई रमाइलो तरीकाले विद्यार्थीले प्रयोगमा ल्याउने वातावरण बनाइएको छ । उता मल्पीले बालबालिकालाई आत्मविश्वासी र सफल मानिस बनाउन ‘स्टुडेन्ट इन्डिपेन्डेन्ट प्रोग्राम’ नामक एक प्याकेज कार्यक्रम बनाएको छ । युलेन्सले चाहिं बालबालिकाहरूको संवेगको सही व्यवस्थापनबाट मात्र सिक्ने वातावरण बन्छ भन्ने मान्यताका साथ ‘मनिङ्ग सर्कल’ अवधारणा कार्यान्वयन गरेको छ, जसलाई कक्षाको पहिलो कामको रूपमा राखिएको छ । यहाँै कक्षा समय शुरू भएपछि विद्यार्थी र शिक्षकको वैठक बस्छ, जहाँै हरेक विद्यार्थीले आ-आप्ना ताजा अवलोकन, अनुभूति र विचारहरू आदानप्रदान गर्दछन् । त्यसपछि गृहकार्यको नियमि बाहेक आफूले पढेको वा लेखेको कुरा सबै विद्यार्थीहरूलाई शेयर गर्न लगाइन्छ । अन्त्यमा, कक्षाको नियम कसैले भड़ गयो वा कक्षामा कुनै जरूरी वा तत्काल आइलागेको विषयमा छलफल गर्नुपर्ने छ भन्ने त्यसमा छलफल हुन्छ ।

यी स्कूलहरूमा एउटा अर्को पनि समानता छ- सबैले विद्यार्थीको सहभागितामा कक्षाको नियम र कक्षामा जिम्मेवारी बाँडफाँडको चार्ट बनाएर लागू गरेका छन् । यसबाट कक्षा व्यवस्थापन गर्न र कक्षामा दिगो अनुशासन कायम राख्न महत्वपूर्ण योगदान गर्ने गरेको छ । बालबालिकाको सहभागिताले उनीहरूको सोच र भावना प्रतिविम्बित हुने भएकाले र

“हाम्रो स्कूलमा बच्चा होइन, शिक्षक फेल हुन्छन् । विद्यार्थीहरूमा अपेक्षित स्तर देखिएन भने हामी विद्यार्थी होइन, शिक्षक असफल भएको ठान्दछौं ।”

- ज्योतिमान शेरचन, प्रब्र, मल्पी स्कूल

मुख्य अवरोधक एसएलसी

ललितपुरको पाटनढाकोस्थित रातो बंगला स्कूलले पनि कक्षा २ सम्म जाँच लिने गर्दैन। तर एसएलसी परीक्षाको ढाँचा र अभिभावकको दबावका कारण कक्षा ३ देखि जाँच लिन वाध्य भएको सो स्कूलकी प्राथमिक तहकी संयोजक शिक्षक सरिता राणा बताउँछन्। उनी भन्छन्, “नत्र हामीले हरेक दिन बच्चाले के गयो भनेर रेकर्ड राख्ने गरेका छौं। रुक्रिसले हरेक दिनको बच्चाको ‘पर्फर्मेन्स’ देखाइदिन्छ। शिक्षकलाई म के गर्दैछु? किन गर्दैछु? भन्ने थाहा भयो; उसले ‘कम्प्रिहेन्सभ’ रिपोर्ट बनाउन सक्यो भने जाँचको आवश्यकता नै पैदैन। तर एसएलसीमा जाँच लिने तरीकाका कारण हामी सानो कक्षादेखि जाँच लिन वाध्य छौं।”

एसएलसीकै कारण कक्षा ६ देखि जाँच चलाउन वाध्य हुनुपरेको युलेन्स्का प्रअ मेदिन लामिछानेको भनाइ छ। “एसएलसी जाँचको ढरा बदलिने हो भने हामीले १० कक्षा सम्मै विना जाँच कक्षा चढाउन सक्ने थियौं।” लामिछाने भन्छन्, “यदि एसएलसी १२ को अन्त्यमा मात्र हुने हो भने पनि हामी दशसम्म निरन्तर मूल्यांकन पद्धति अनुसार काम गर्न सक्छौं।” मल्पीका प्रअ ज्योतिमान शेरचन एसएलसीका कारण बालबालिकाको समग्र विकासको पक्षमा आफूहरूले सम्झौता गर्नु परेको बताउँछन्। “हामी ५ कक्षासम्म सकेसम्म बच्चाको समग्र विकासलाई ध्यान दिन खोज्द्दैं। तर १० कक्षामा पुरोपछि एसएलसीको तयारीका निम्नि सबै कुरा छाडन वाध्य भएका छौं।” उनको दुखेसो छ, “एसएलसीका कारण यो कक्षाका बच्चाहरूले जीवनोपयोगी सीप लगायत समग्र विकासका कुनै क्रियाकलापमा सहभागी हुन पाउनेन्। उनीहरू जाँचका निम्नि तयार गरिन्छन्।” यदि विकसित देशहरूमा जस्तो राष्ट्रिय मूल्यांकनको ढाँचा नेपालमा पनि अवलम्बन गरेर स्कूलको परम्परागत परीक्षालाई निरन्तर मूल्याङ्कन पद्धतिले विस्थापित गर्न सके बालबालिका र सिंगो देशकै शैक्षिक उत्थानमा ठूलो टेवा पुर्ने यी स्कूलका प्रअ/शिक्षकहरूको धारणा छ।

आफूले बनाएको नियममा अपनत्वबोध गर्ने भएकाले यहाँका विद्यार्थी बढी जिम्मेवार हुने गरेको शिक्षकहरूको अनुभव छ। अनुशासन कायम गर्ने सन्दर्भमा जोन डिवे स्कूल ले टाइम आउट नामक नयाँ गतिविधि सञ्चालन गरेको छ।

उपलब्धि धेरै छन्

जाँच-परीक्षाका सम्बन्धमा विद्यार्थीहरूको प्रतिक्रिया थाहा पाउने ध्येयका साथ १५ मंसीरमा शिक्षक प्रतिनिधिले युलेन्स स्कूलको कक्षा ४ का विद्यार्थीहरूसित अन्तर्गतिया गयो। त्यस क्रममा थाहा भयो, अन्य स्कूलमा तल्लो कक्षा पढेर आएका र सोही स्कूलमा सानो तहदेखि अध्ययनरत दुवै थरीका बालबालिकाले जाँच नलिने चलनलाई खुवै मन पराएका रहेछन्। सबै विद्यार्थीको एउटै स्वर थियो,

‘जाँच विनाको कक्षा नै रमाइलो।’ पाठशाला नेपालमा तल्लो कक्षामा पढेर यसपालि यस स्कूलमा आएका आरोग्य रिजाल भन्नै थिए, “जाँचको तयारीको लागि हामीलाई ‘यो पढ ऊ पढ’ भनेर स्कूलमा भनिन्थ्यो। मलाई ज्यादै प्रेसर फिल हुन्थ्यो। जाँचे नहुने रहेछ। यहाँ त रमाइलो तरीकाले सिक्ने पढ्ने काम मात्र हुँदैरहेछ।” अर्की विद्यार्थी रीमा कंसाकारले थिएन् “मेरी दिवी अर्को स्कूलमा कक्षा ७ मा पढ्नुहुन्छ। जाँच आउन लागेपछि उहाँ एकदमै दिक्क भएको देख्छु। यहाँ म्यामहरूले हाम्रो मूल्यांकन गरिरहनुहुन्छ, तर हामी कोही पनि ‘टेन्सन’मा पर्दैनो।”

शिक्षकहरूको अनुभवमा, निरन्तर मूल्याङ्कन पद्धतिले विद्यार्थीको मनमा स्कूलप्रतिको बुझाइ सकारात्मक र उत्सुकतापूर्ण बनाउन महत्वपूर्ण योगदान गरेको छ। “स्कूल सिक्ने ठाउँ हो,

“हामी बच्चालाई न चाहिँड गछौं न त कक्षाका अर्को कुनै बच्चासित तुलना। हरेक बच्चालाई आफैसित मात्र तुलना गर्न लगाउँछौं। हिजोभन्दा आज म के अर्थमा राम्रो भएँ के नयाँ कुरा जानें, के नयाँ कुरा गरे भन्ने आँखाबाट मात्र तुलना गराउँछौं।” हरेक बच्चाको क्षमता, प्रतिभा, रुचि र सिकाइ शैली आ-आफैने क्रिसिमको हुने भएकाले र उसलाई अरू कसैसित तुलना गर्दा सकारात्मक भन्दा नकारात्मक नतिजा आउने

- वाणी राणा, शिक्षक, युलेन्स स्कूल

शिक्षकहरू सिक्ने प्रकृयाका सहयोगीहरू हुन्। हामी स्कूलमा सिक्न जाने हो भन्ने सांच विद्यार्थीमा पैदा हुनु भनेको सिकाइ प्रक्रियाका दृष्टिले अत्यन्तै महत्वपूर्ण कुरा हो।” युलेन्सकी शिक्षक वाणी राणा भन्छन्, “निरन्तर मूल्यांकन पद्धतिले स्कूलको छवि साँचो अर्थमा स्कूलको जस्तो बनाउन मद्दत गर्दैरहेछ। यति भएपछि स्कूलमा बल्ल सिकाइको उर्वर वातावरण निर्माण हुनेरहेछ, जुन हाम्रा लागि ज्यादै महत्वपूर्ण कुरा हो।” ठूलो दबाव र तनावमा बस्नु नपरेकाले होला, विद्यार्थीहरू पनि खुशी र एकदम सक्रिय हुने गरेको शिक्षकहरूको अनुभव छ।

विद्यार्थी खुशी हुनु र कक्षामा सक्रिय हुनु सिकाइ प्रक्रियाका पूर्वशर्त हो। अतः स्कूलमा त्यस्तो वातावरण बन्नु आफैमा कम्ती उपलब्ध होइन। व्यक्तिमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन र विकास गराउनु विद्यालय तहको शिक्षाको पहिलो उद्देश्य हो। तर व्यवहारमा अधिकांश स्कूलहरूमा यो विषय सधै ओछेलमा पर्दै आएको छ। तर यी स्कूलहरूमा विभिन्न क्रियाकलापहरूको माध्यमबाट हरेक बच्चामा अन्तरनिहित प्रतिभाको पहिचान गर्न र प्रोत्साहन गर्ने महत्वपूर्ण अवसर पाइँसको र त्यो जाँच हटाइएका कारण नै संभव भएको उनीहरूको ठहर छ। यसैगरी समीक्षात्मक र सृजनात्मक चिन्तन बढाउनका लागि पनि यो पद्धति निकै सहयोगी भएको उनीहरू बताउँछन्। “जाँचको टन्टा नभएपछि विषयवस्तुलाई बुझाएर गहिरो ज्ञान दिन र विभिन्न सीपहरूको विकासको लागि पर्याप्त समय पाइने रहेछ।” मल्पीका प्रअ शेरचन भन्छन्, “त्यसैले हाम्रो स्कूलमा बच्चा होइन, शिक्षक फेल हुन्छन्। विद्यार्थीहरूमा अपेक्षित स्तर देखिएन भने हामी विद्यार्थी होइन, शिक्षक असफल भएको ठान्दछौं।”

परम्परागत जाँचमा सिकाइ उपलब्धिलाई अंकमा अभियक्त गरिने भएकाले कक्षाका प्राप्ताङ्कका आधारमा रोल नै राख्ने चलन छ, जसले गर्दा कम अड्डे आउने विद्यार्थीहरूमा आत्मविश्वास गुम्दै जाने र उनीहरू सिकाइबाट पलायन हुने खतरा रहन्छ। तर यी स्कूलहरूले बच्चालाई अनुभवमा भन्ने कक्षामा ग्रेडिङ गर्दैन्। “हामी बच्चालाई न कुनै चाहिँड गछौं।” युलेन्सकी शिक्षक वाणी राणा भन्छन्, “हरेक बच्चालाई आफैसित मात्र तुलना गर्न लगाउँछौं। हिजोभन्दा आज म के अर्थमा राम्रो भएँ के नयाँ कुरा जानें, के नयाँ कुरा गरे भन्ने आँखाबाट मात्र तुलना गराउँछौं।” हरेक बच्चाको क्षमता, प्रतिभा, रुचि र सिकाइ शैली आ-आफैने क्रिसिमको हुने भएकाले र उसलाई अरू कसैसित तुलना गर्दा सकारात्मक भन्दा नकारात्मक नतिजा आउने

भएकाले आफूहरूले तुलना गर्ने संस्कार त्यागेको उनको भनाइ छ।

यी सबै प्रयत्नको एकमुष्ट नितिजा हो, यी स्कूलहरूमा सबै बच्चा नियमित रूपमा कक्षा चढिरहेका छन्। “एउटै कुरा सिकाउन धेरै तरीका प्रयोग गर्दछौं। त्यसैले यहाँ कक्षा चढाउनै नसक्ने गरी नजान्ने कोही पनि हुन्न।” जोन डिवे स्कूलकी शिक्षक देवान भनिञ्छन्, “यो पद्धतिमा बच्चाहरूको समग्र प्रगति धेरै राम्रोसित हुँदोरहेछ।”

अभिभावकको सहयोग चाहिन्छ

युलेन्स स्कूलले हरेक तीन महीनामा अभिभावकलाई तिनका बच्चाको अवस्था र प्रगतिबारे एउटा रिपोर्ट पठाउने गरेको छ। त्यो रिपोर्टमा स्कूलले बच्चाको ज्ञान, सीप, अभिवृत्ति र मूल्यमान्यता चारवटै पक्षका मसिना कुराहरूलाई समेत समेट्न कोशिश गरेको देखिन्छ। ज्ञानको पक्ष अन्तर्गत स्कूलले दुई वटा कुरालाई महत्वका साथ रिपोर्टमा उल्लेख गर्ने गरेको छ। पहिलो; बच्चाले सिकेको कुरा। दोस्रो, बच्चाले सिक्न बाँकी वा सुधार गर्नुपर्ने कुरा। यसको कारण खुलाउदै प्राथमिक तहको इन्चार्ज समेत रहेकी राणा

“एउटै कुरा सिकाउन धेरै तरीका प्रयोग गर्दछौं। त्यसैले यहाँ कक्षा चढाउनै नसक्ने गरी नजान्ने कोही पनि हुन्।”

- मीता देवान, शिक्षक, जोन डिवे स्कूल

भनिञ्छन्, “स्कूलमा बच्चाले सिकेको कुरा मिहिन रूपमा लेखेर जानकारी दिएपछि अभिभावकले थाहा पाउँछन् आफ्नो बच्चाले के के सिकेछ भनेर। त्यस्तै, बच्चाले के के सिक्न बाँकी छ भन्ने कुरा पनि मसिनो गरी अभिभावकलाई थाहा होस् भनेर सिक्न बाँकी वा सुधार गर्नुपर्ने कुरा भनेर पनि लेखेर जानकारी दिन्छौं।” यसले एकातिर अभिभावक आफ्नो बच्चाले स्कूलमा के के सिक्यो भन्ने कुरा मिहिन रूपमा जानकार हुन्छन् भने अर्कातिर बच्चाले सिक्न बाँकी वा सुधार गर्नुपर्ने पक्षका बारेमा पनि उत्तिकै जागरूक हुन्छन्, जसले बच्चाको प्रगतिका निम्नि सहयोगी वातावरण निर्माण गर्न सक्छ।

यी स्कूलहरूका अभिभावक पनि पढेलेखेका नै छन्। तर उनीहरूको स्कूले जीवन परम्परागत जाँचबाटै गुज्रिएको हुनाले र

शिक्षाको नवीन मान्यता र तौरतरीकासित अद्यावधिक नभएकाले कैयन अभिभावक “खै कति आयो त मेरो छोरीको नम्बर” भनेर सोधन छुटाउदैनन्। स्कूलले बच्चा भर्ना गर्दाका बखत नै हास्त्रो स्कूलमा जाँच हुन्न भनेर विस्तार रूपमा अभिभावकलाई कुरा बुझाउने प्रयत्न नगर्न होइनन्। तैपनि अभिभावकले यस अवधारणाबाट गाहिराइमा कुरा बुझन नपाएकाले र समाजको प्रभावका कारण यस्तो कुरा उठाउने गरेको शिक्षकहरूको बुझाइ छ। “जाँचमा कति नम्बर ल्यायो भन्ने सोचन छाडेर अभिभावकले मेरो बच्चाले के कीति सिक्यो भन्नेतिर सोचन थाल्ने वित्तिकै हामीलाई सजिलो हुन्छ।” शिक्षकहरू भन्छन्- त्यसनिमित अभिभावक शिक्षाको ठूलो खाँचो रहेको महसूस हामीले गरेका छौं।

sms प्रतिक्रियाका लागि Itr<space>5006

Most demanded by students

सरकारी तथा निजी विद्यालयका लागि

TALEJU ENGLISH PRACTICE BOOK


By : Surya Prasad Ghimire



For Class VII, VIII, IX, & X Classwise Book

तलेजु प्रकाशन

काठमाडौं, फोन ४२५२९६६, ४२२९२६६






उत्तम विकल्प एमजीएमएल पद्धति

वर्षभरिको 'माइलस्टोन' पूरा भएपछि एकपटक
दोहोच्याएर क्रियाकलाप गराइन्छ, जसले
उनीहरूलाई आफूले सिकेका कुराहरू; खासगरी
अवधारणात्मक पक्षलाई ताजा तुल्याइदिन्छ।
त्यसैले एमजीएमएल पद्धतिमा जाँच भन्ने कुरा
नै हुन्।

हायो विद्यालयमा बहुकक्षा बहुस्तर शिक्षण पद्धतिमा आधारित पढाइ शुरू गरिएको चार वर्ष पुरन लाग्यो। भारतको आन्ध्र प्रदेशको ऋषिभ्याली स्कूलमा भारतीय दार्शनिक जे कृष्णमूर्तिको शिक्षा अवधारणामा आधारित रहेर अभ्यास गरिएको बहुकक्षा बहुस्तर (multi grade multi level –MGML)को अवधारणा नै हामीले यहाँ क्रियान्वयनमा त्याएका हैं। हामीले शिक्षा मन्त्रालयको अग्रसरता र सहयोगमा नै यो शिक्षण पद्धतिबारे जानकारी पाउन र लागू गर्न सकेका हैं।

यस पद्धतिमा सिकाइलाई पाँच चरणमा वाँडिन्छ। पहिलो, परिचयात्मक। दोस्रो, अभ्यासात्मक। तेस्रो, मूल्यांकनात्मक। चौथो, सबलीकरण र पाँचौं, सुधारात्मक। यिनै चरणहरूमा आधारित रहेर त्यस्ता क्रियाकलापहरूको विकास गरिएको हुन्छ, जसले विद्यार्थीहरूमा ज्ञानको निर्माण गर्न सकोस्। परिचयात्मक चरणमा कुनै पनि नयाँ विषयवस्तुको अवधारणाबारे परिचय गराइन्छ। बालबालिकालाई नयाँ कुराको प्रारम्भिक जानकारी दिने काम यस चरणमा हुन्छ। अवधारणा बुझाइसकेपछि दोस्रो चरणमा त्यसबारे व्यावहारिक रूपमा बुझन र आत्मसात गर्नको लागि अभ्यास गराइन्छ, जसलाई अभ्यासात्मक चरण भनिन्छ। बालबालिकालाई नवीन अवधारणा दिएर मात्र उनीहरूमा ज्ञानको निर्माण हुँदैन, त्यसनिमित उनीहरूले व्यावहारिक अभ्यास नै गर्नुपर्द्द भन्ने यस सिकाइ पद्धतिको मान्यता छ। अभ्यासात्मक चरण पूरा गरिसकेपछि मूल्यांकनको पालो आउँछ, जहाँ उनीहरूले के कति बुझे, सिके भन्ने कुराको मापन गर्ने गरिन्छ। चौथो चरण हो, सबलीकरण। यस चरणमा बालबालिकालाई सम्बन्धित विषय वा अवधारणाबारे थप अभ्यासात्मक क्रियाकलाप गराइन्छ, जसले उनीहरूमा त्यस बारे गहिरो ज्ञान र समझदारी निर्माण गराउँछ। पाँचौं चरणमा सुधारात्मक सिकाइ पर्दछ। मूल्यांकन गर्दा अंपेक्षित सिकाइ भएको देखिएन भने यस चरणमा त्यस्ता विद्यार्थीलाई सुधारात्मक शिक्षण गरिन्छ, जसले उनीहरूमा नवुङ्केका वा नजानेका कुराहरू बोध गराइदिन्छ।



दैनिक अभिलेख ! यो पद्धतिमा हरेक विद्यार्थीको सिकाइ क्रियाकलापलाई त्यसैराई दैनिक रूपमा अभिलेख राखिन्छ।

परम्परागत शिक्षण कार्य पाठ्यक्रम भन्दा पाठ्यपुस्तकमुखी हुन्छ, पाठ्यपुस्तकमा लेखिएका कुरा मुख्य आयो कि आएन भन्ने कुरामै जोड दिन्छ। तर यस शिक्षण पद्धतिमा पाठ्यक्रम र विद्यार्थीको वास्तविक सिकाइमा ध्यान दिइन्छ। त्यसैले यस पद्धतिमा सिकाउन खोजेको कुरालाई उपयुक्त क्रियाकलापहरू गराएर ठोस ज्ञान निर्माण गर्ने प्रयत्न गरिन्छ। यसमा घोक्ने वा कण्ठ गर्ने कुरालाई कुनै स्थान हुँदैन। हामीले यहाँ पाठ्यक्रमको सिकाइ उपतर्व्य हासिल हुने गरी उपयुक्त सिकाइ क्रियाकलाप सञ्चालन गर्न्छ। अतः यस पद्धतिमा कक्षागत पाठ्यपुस्तक भन्ने नै हुँदैन। यहाँ बालबालिकाका निम्नि च्यातिएको परिकादेखि सिन्कासम्म सबै सिकाइ सामग्री हुन्। उनीहरू स्कूलमा पढन होइन, सिकन आउँछन् भन्ने यस पद्धतिको मान्यता हो। बच्चाहरूमा सिक्ने प्रवृत्ति र सीपोको विकास गराउने कुरालाई धेरै महत्त्व दिइन्छ। बच्चालाई स्कूलमा विताउने हरेक मिनेट रोचक, आनन्ददायी र सिकाइको दृष्टिले पनि उपलब्धिमूलक होस् भन्ने कुरामा विशेष ध्यान पुऱ्याएर यो शिक्षण पद्धतिको विकास गरिएको छ। करीब चार वर्षको मेरो अनुभवले भन्छ, बच्चालाई सिकाउने यो नै सही तरिका रहेछ। हाम्रा बालबालिकाले यो पद्धतिलाई कति मन पराएका छन् भने 'हाफ टाइम'मा पनि चौरामा खेल जान भन्दा कक्षामा बसेर आफ्नो काम गर्न वढी मन पराउँछन्। जबकि परम्परागत कक्षाका बच्चाहरू कतिबेला 'हाफ टाइम' होला भनेर व्यग्र प्रतीक्षारत हुन्छन्। तर हाम्रा बच्चाहरू कक्षामै युमिरहेका हुन्छन्। किनभन्ने उनीहरूले त्यहाँ मन लागेको काम गर्न पाएका

हुन्छन्। उनीहस्ते कक्षामा शिक्षकको पट्यारलागदो लेक्चर सुन्नु वा कुनै पाठ कण्ठ गर्नु पर्दैन।

हामीले सरकारी पाठ्यक्रमलाई नै यस पद्धतिमा ढालेर शिक्षण सिकाइ क्रियाकलापलाई मार्थि उल्लिखित पाँच चरणमा बाँड्ने गर्दछौं। माइलस्टोन (पाठ्यक्रमको सिकाइ उपलब्धिलाई खण्डीकरण गरेर स-साना सिकाइ उपलब्धि दिने गरी योजनाबद्ध र एकीकृत रूपमा तयार पारिएका क्रियाकलापहरू) मा आधारित यस पद्धतिले सिकाइ व्यक्तिगत हुन्छ भन्ने आधुनिक शिक्षाशास्त्रको मार्यातालाई व्यवहारमा साँच्चैकै उतारिको छ, जुन आजसम्मका अरु शिक्षण शैलीले गर्न सकेका थिएनन्। यहाँ हरेक बच्चाले आपै गतिमा सिक्छ। कुनै बच्चाले 'माइलस्टोन एक' पूरा गर्दै गर्दा अर्को बच्चाले 'माइलस्टोन तीन' शुरू गर्न पनि सक्छ। सिकाइ उपलब्धि सुनिश्चित गरिएको एउटा माइलस्टोन पूरा नगरी अर्थात् त्यो राम्री नसिकी अर्को माइलस्टोन शुरू गरिदैन। परम्परागत तरिकामा सबै बच्चाले एउटा पाठ राम्री नवुँके पनि नयाँ पाठ शुरू गरिन्छ। एवं रीतले त्यो वर्षको पढाइ सकिंदा कुनै कुनै बच्चाले त हरेक पाठको अवधारणागत कुरा समेत बुझन सकेको पाइदैन। तर यस पद्धतिमा त्यो समस्या आउदैन। किनभने, यहाँ हरेक बच्चाले अधिल्लो पाठ अर्थात् माइलस्टोन पूरा गर्दा उसले नजान्ने कुरै आउदैन। कण्ठ या घोक्ने कुरा नभई क्रियाकलापको अभ्यासबाट ज्ञान आर्जन गरिने भएकाले त्यो ज्ञान दिगो हुन्छ। यस्ता कक्षामा विद्यार्थीहरू चार समूहमा विभक्त गरिएको हुन्छ, क) शिक्षकले पूरापूर सहयोग गर्ने समूह, ख) आंशिक सहयोग गर्ने समूह, ग) साथी समूह र घ) स्वावलम्बी समूह। नयाँ माइलस्टोन को सिकाइ आरम्भ गर्दा जुनसुकै विद्यार्थी 'क' समूहमा हुन्छ, विस्तारै शिक्षकको आधा सहयोगमा ऊ आफै क्रियाकलाप गर्न समर्थ हुन्छ। अनि ऊ साथीसित मिलेर सिकै अन्त्यमा स्वावलम्बी बन्दछ।

यो पद्धति अनुसरण गरेपछि थाहा भयो— बच्चालाई परीक्षासुखी बनाएको त परम्परागत शिक्षण र जाँच पद्धतिले पो रहेछ! हामीले आजसम्म अत्यन्त रुद्ध, अवैज्ञानिक र बच्चालाई गलत कुरा सिकाउने पद्धति अपनाएका रहेछौं, जसले बच्चालाई जाँच पास गर्न मात्र पद्धनुपर्द्ध भन्ने सोचको विकास गराउँछ। यसो गर्दा बच्चामा सिक्ने, पढ्ने भन्ने त जाँचको लागि मात्र हो भन्ने बुझाइ निर्माण गरिदिने रहेछ, जसले गर्दा शिक्षाको मुख्य लक्ष्य नै ओङेलमा पर्न गयो। हाम्रो चार वर्षको अनुभवले भन्छ, बच्चालाई वास्तवमै सिक्ने प्रवृत्तिको विकास गर्ने हो भने, जिज्ञासु बनाउने हो भने, सिक्ने तरिका सिकाउने हो भने, सृजनात्मक क्षमताको विकास गराउने हो भने र उसमा अन्तरिनहित प्रतिभा र क्षमता उजागर एवं विकास गराउने हो भने यो पद्धति सबभन्दा उत्तम हो। यस पद्धतिमा हरेक दिन बच्चाले के के क्रियाकलाप गयो, के के सिक्यो भन्ने कुरा प्रष्टै थाहा पाइन्छ, अभिलेखन समेत गरेर राखिएको हुन्छ, मूल्यांकन पनि दैनिक जसो हुन्छ। बच्चाले के जानेन, त्यो पनि प्रष्टै देखिन्छ र नजानेको कुरा तत्कालै सिकाइन्छ। त्यसैले यहाँ बच्चाले नजानी वा नवुँशी अघि बढ्ने संभावना नै रहेदैन।

यस पद्धतिमा मूल्यांकनका पनि विभिन्न तरिकाहरूको विकास गरिएको छ। सिकाइ नै क्रियाकलापवाट आरम्भ गरिने भएकाले मूल्यांकन पनि क्रियाकलापवाटै हुन्छ। यसमिस्त विद्यार्थीलाई प्रयोगात्मक क्रियाकलाप र गतिविधिहरू गर्न लगाइन्छ। त्यसपछि परियोजना कार्य गर्न द्विर त्यसमा विद्यार्थीले कसरी काम सम्पन्न गयो भन्ने कुरा हेरेर सोका आधारमा मूल्यांकन गरिन्छ। यस अन्तर्गत व्यक्तिगत क्रियाकलाप र सामूहिक क्रियाकलाप पनि पर्दछन्। अर्को शब्दमा भन्नुपर्दा, यहाँ विद्यार्थीले आफ्नो वास्तविक जीवनमा के कस्तो क्षमता र प्रतिभा प्रदर्शन गर्दछन्, के कस्तो व्यवहार गर्दछन्, कसरी कार्य सम्पादन गर्दछन्, कसरी सोच्छन् भन्ने कुरालाई तै मूल्यांकनको

आधार बनाइन्छ। त्यसैले हाम्रा विद्यार्थीले मूल्यांकनको कार्यलाई पनि उत्तिकै उत्सुकताका साथ ग्रहण गर्दछन्।

यो पद्धतिमा हरेक विद्यार्थीको सिकाइ क्षमता र शैली अनुसार अघि बढन पाउने भएकाले समूहमा आधारित कक्षामा जस्तो सुस्त विद्यार्थीको मारमा जेहेन्दार विद्यार्थी पर्नु पर्दैन। परम्परागत कक्षामा छिटो हिंडने गोरु र गलेगोरु नारेर जोत्न सक्स परे जस्तै कक्षामा पनि नजान्ने र जान्ने विद्यार्थी बीचको अन्तरले शिक्षकले अप्टेरो फ्लेनपर्दछ। शिक्षकले मात्र होइन, जान्ने विद्यार्थी र नजान्ने दुवै खालका विद्यार्थीका निमित्त पनि सक्सपूर्ण हुन्छ। जसले जानिसकेको छ, उसका निमित्त कक्षामा पुरानै कुरा दोहोऽन्याइरहाँदा त्यो पट्यारलागदो र अनुत्पादक हुन्छ भने नजानिकन पाठ अघि बढदा कमजोर विद्यार्थीहरू त झन् ठूलो मारमा पर्दछन्। शिक्षक र यी दुवै खालका विद्यार्थीलाई यस छ्येष्टवाट मुक्ति दिने एक मात्र उपाय भनेको यही शिक्षण पद्धति तै हो।

एमजीएमएल पद्धतिमा विद्यार्थीहरू पास वा फेल हुइनन्। यहाँ विद्यार्थीहरूले माइलस्टोन पूरा गरे कि गरेनन् भन्ने मात्र होरिन्छ। बरु यहाँ सिकेका कुरा नविसर्नु भनेर बेला बेलामा पुनःस्मरण (revision) चाहिं गराइन्छ। एउटा विषयको ५ माइलस्टोन पूरा भइसकेपछि एक पटक सरर सबै क्रियाकलाप दोहायाएर गर्न लगाइन्छ। एवं रीतले वर्षभरिको माइलस्टोन पूरा भएपछि एकपटक दोहोऽन्याएर क्रियाकलाप गराइन्छ, जसले उनीहस्ताई आफूले सिकेका कुराहरू; खासगरी अवधारणात्मक पक्षलाई ताजा तुल्याइदिन्छ। त्यसैले एमजीएमएल पद्धतिमा जाँच भन्ने कुरा नै हुन्। यसको प्रयोग पछि हामी छ्याँस्स व्यूषिए जस्ता भएका छौं, जाँच भन्ने अवधारणा नै आवश्यक रहेन्छ। सिकाइ प्रक्रियालाई पो जीवन्त, व्यावहारिक, तार्किक र उपलब्धिमूलक बनाउन चाहिं सम्भन्नपर्न रहेछ।

यस पद्धतिको प्रयोगबाट थाहा भयो, सिकाइ क्षमता व्यक्तिपिच्छे फरक फरक हुँदारहेछ। केही विद्यार्थीले आठदेखि नौ महीनामा वर्षभरिको कोर्स पूरा गर्दा रहेछन् भने केही त्यस्ता पनि विद्यार्थीहरू हुँदारहेछन् जसका लागि त्यही माइलस्टोन पूरा गर्न एक वर्षमा पनि मुस्किल पर्दैहेछ। यदि हामीले कक्षा आठसम्म यही पद्धति अपनायौ भने छिटो सिक्ने क्षमता भएको विद्यार्थीले ६ वर्षमै आठ कक्षासम्मको सिकाइ पूरा गर्न सक्ने रहेछ। उनीहस्ताई अनावश्यक रूपले वर्षभरि उही कक्षामा राख्नै पर्दै भन्ने के छ र? सरक कक्षा चढाइदै भै'गो नि।

हाम्रो विद्यालयमा कक्षा ३ देखि ५ सम्म निरन्तर मूल्यांकन पद्धति (क्यास) अनुसरण गरिएको छ। त्रैमासिक परीक्षा लिने परम्परागत तरिकाको परीक्षा भन्दा 'क्यास' अवश्य पनि राम्रो छ। कम्तीमा यहाँ जाँचमुखी भन्दा बच्चाको सिकाइलाई प्राथमिकता दिइन्छ। तर पाठ अनुसारको सिकाइ उपलब्धि हासिल गर्ने गरी विद्यार्थीलाई सिकाउने ठोस र सही क्रियाकलाप चाहिं निर्माण गरिएको छैन। आखिर बच्चाले सिक्ने त क्रियाकलापबाटै हो। उपयुक्त क्रियाकलापको अभावमा क्यास औपचारिकतामा सीमित हुन पुगेको छ। जबकि एमजीएमएलमा हरेक माइलस्टोन पूरा गर्न ११ वटा फरक फरक क्रियाकलाप पूरा गर्ने पर्दछ। त्यस दृष्टिमा भन्नुपर्दा, एमजीएमएले क्यास को मर्मलाई व्यावहारिक रूपमा साकार तुल्याएको छ। आजसम्मको हाम्रो प्रयोग र परीक्षणको निष्कर्ष हो, सिकाउने शैली र मूल्यांकन दुवै पद्धति एमजीएमएलकै उत्तम रहेछ। यो पद्धतिका राम्रा पक्षहरूलाई अनुसरण गर्ने हो भने हाम्रो लाखौं बालबालिका जाँचको बोक्ष्वाट मुक्त भई साँचो अर्थमा सृजनशील मानिसका रूपमा विकसित हुन पाउँछन्। ■

(पौडेल विष्णु आध्यात्मिक संस्कृत प्राचि बाहबिसे, सिन्धुपालचोकका प्राचि हुन्।)
(वार्तामा आधारित)

sms प्रतिक्रियाका लागि Itr<space>5006



शैक्षिक रूपान्तरणका लागि डरहीन जाँच

जाँचको सिक्कजा खुस्काओं । विद्यार्थीलाई डरयुक्त जाँचबाट रहरयुक्त जाँचमा रूपान्तरण गर्ने बुद्धि बनाओं । चोर्टे विद्यार्थी, चोराउने अभिभावक, शिक्षक र द्र्युशन केन्द्रका मालिक सबै एकसाथ रूपान्तरित हुने बाटो खोजौं । शैक्षिक रूपान्तरणको सहज बाटो ।

दैनिकीमा जाँच

हामी दिनहुँ जाँच्छौं । जाँचिन्छौं । जाँचने को हुन्छ? कसरी जाँचिन्छौं? किन जाँचिन्छौं? कहाँ जाँचिन्छौं? कहिले जाँचिन्छौं? त्यो मात्रै फरक हो । “ए बाबु! बाखा फुका त!” “ए नारी पानी सार त!” हामायी काममा अभिभावकले जाँचेका छन् । प्रक्रिया हेरेका छन् । उपलब्ध बुझेका छन् । अल्फेको बाखो फुकाउन नसकेर हामीलाई अनुत्तीर्ण गरेका छन् । गागीको पानी घोप्टिदा असन्तुष्ट भएका छन् । यहाँ जाँचकी अभिभावक हुन् । जाँच्ने क्षेत्र धरायसी काम हो । मूल्याङ्कन प्रक्रिया प्रयोगात्मक हो । उपलब्ध फुकेको बाखो र गागीको पानी नपोखिइ भरिएको लोटा हो । जाँचिने समय प्रक्रिया हो । मूल्याङ्कनको शब्दावलीमा निरन्तर मूल्याङ्कन । प्रक्रियागत मूल्याङ्कन । तत् स्थानमै मूल्याङ्कन । नजिकैको व्यक्ति (armlength person) ले गर्ने मूल्याङ्कन । यसरी हेर्दा प्रत्येक व्यक्ति मूल्याङ्कनकर्ता हो । कहिले अभिभावक भएर । कहिले साथी भएर । कहिले शिक्षक भएर । कहिले वाट्य परीक्षक भएर । यस अर्थमा जाँचकीको मापो पनि फरक-फरक छ । हुन्छ ।

जाँचको डर

जाँच हाउगुजी हो । दबावी वस्तु (pressure ridden) । व्यक्तिको वस्तुनिष्ठतासँग टाँसिएको । हाउगुजीको वस्तुनिष्ठता किन बन्यो? शिक्षकको बोलीले? अभिभावकको अनुभूतिले? विषयवस्तुको गाम्भीर्यले? अपेक्षित डरले? आत्म कमजोरीले? परीक्षकको जवर्जस्तीले? साथीको सन्त्रासले? यसरी हेर्दा जाँचको डर (exam phobia) बनाइदिने हामी हो । हामी शिक्षक । हामी अभिभावक । हामी साथी । हामी व्यवस्थापक । शिक्षक हुँदा जाँचलाई गाहो बनाइदिन्छौं । अभिभावक हुँदा नियमबद्ध वस्तु । व्यवस्थापक हुँदा व्यक्तिगत । साथी हुँदा संवेगी वस्तु । अर्थात् सबै मिलेर जाँचलाई डरमर्दी वस्तुको रूपमा प्रस्तुत गछ्दौं । गाहो विषयवस्तु आउने । एकलै लेखनपर्ने । निश्चित नियममा बस्तुपर्ने । परिणाम डरमर्दी हुने । यसरी हेर्दा शिक्षालयीय जाँच भित्राउने संस्कार (superating culture) को रहेछ । धरायसी दुनियाँको दैनन्दिनी जाँच स्वाभाविक संस्कार (natural culture) को रहेछ । पहिलो कृत्रिम रहेछ । दोस्रो स्वाभाविक । कृत्रिमताले डर सिर्जेछ । जाँचको डर । जाँचकीको डर । विषयवस्तुको डर । व्यवस्थापनको डर ।

डरले सिर्जेको प्रवृत्ति तर्साउन पल्केका हामीले जाँच छोडेनौं । परिणामतः बालबालिकाले नीति लिए । पहिलो भारने (skeptical) । आत्मपीडन । दोस्रो, परपीडन (sadism) । तेस्रो, चोरी/डकैती । भारदा वा आत्म पीडन गर्दा बालबालिका विरामी भए । टोलाए । जाँच छोडे । परपीडन गर्दा साथीलाई दुःख दिए । सोधेर । चोरेर । तर्साएर । आन्दोलन गरेर । कापी च्यातिदिएर । चोरी/डकैती गर्दा अनेकन् उपाय गरे । साना कागजमा लेख्ने । हातमा लेख्ने । लुगामा लेख्ने । प्रविधि थिंदा मोबाइलमा लेख्ने । यो कम बढेर गयो । अहिले यूट्युबमा चोरी गर्ने सीप सिकाइन्छ । अनलाइनमा चोर्ने । कागजमा चोर्ने । संकेतमा चोर्ने । यसरी चोरी गर्न सिक्ने प्रविधि पनि आधुनिक भइसके । हुँदैछन् । यसरी हेर्दा लुकीछिपी चोर्नेहरू अझे डराउँछन् । हाकाहाकी चोर्नेहरू डाँका भइसके । छलाहा भइसके । डाँका हुँदा निडर भएरै चोरी गर्दैछन् । छलाहा हुँदा सुपरीवेक्षक आउँदा ‘बकुल्ला भगत’ हुँदैछन् । चोराउने शिक्षक, अभिभावक र व्यवस्थापक पाउँदा पढ्दै पढ्दैन् । पढाउँदै पढाउँदैन् । अर्थात् पढ्ने/पढाउने कुरा नाटक भइसक्यो । प्रविधिसँगको चोरीले सिर्जना मारिसक्यो ।

डरहीन जाँच

तीनखम्बे परिणति रोक्न अनेकन् अभ्यासहरू भए । स्वदेशमा । विदेशमा । दुवै थरीका अभ्यासमा कहीं कुराहरू समान भेटिए । पहिलो अभ्यास गोष्ठी (seminar) को हो । यो अभ्यासले जाँच लिएन । गोष्ठीमा प्रस्तुत गर्ने विषयवस्तु खोजायो । प्रस्तुतिको शैली खोजायो । एकल रूपमा । दुकल रूपमा । समूह रूपमा । पाठभन्दा



बाहिर लग्यो। पुस्तकालयमा पढेर कक्षामा प्रस्तुत गर्ने। शिक्षकलाई प्रस्तुत गर्ने। विज्ञसँग प्रस्तुत गर्ने। चित्रात्मक प्रस्तुति। कवितात्मक प्रस्तुति। गद्यात्मक प्रस्तुति। संवादात्मक प्रस्तुति। यान्त्रिक प्रस्तुति। यसो गर्दा विद्यार्थीमा आत्मविश्वास बढ्यो। विषयवस्तुमा विविधता थपियो। प्रस्तुतिमा नवीनता आयो। त्यहाँ विद्यार्थीले स्वमूल्याङ्कन गर्यो। साथीले मूल्याङ्कन गरे। शिक्षक र विज्ञले मूल्याङ्कन गरे। न जाँचको टन्टा। न जाँच सन्त्रास। न जाँचकीको समस्या।

व्यवहारमा जाँचने (practical exam) अर्को तरीका हो। काम दियो। जाँच्यो। हिन्दु पुर्खाको नीतिशास्त्रमा ‘जानियात् प्रेषणे भृत्यान...’। सहयोगीलाई काममा जाँच्ने। दुःखमा बन्धुवान्धव जाँच्ने। आपतमा मित्रलाई जाँच्ने। स्वास्नीलाई आफू विपन्न हुँदा जाँच्ने। पुरुषले लेखेको यो नीतिशास्त्रलाई महिलाले अनुकूलन (adapt) गर्न सक्ने। अर्थात् रुख रोपायो। त्यसैमा सीप जाँच्ने। क्षमता जाँच्ने। इमान्दारी जाँच्ने। विज्ञान प्रयोगशालामा शिक्षकले दिएको काममा हुने जाँच जस्तो। परियोजना दिने व्यवस्था। एक हप्तामा रु.५० कमाएर ल्याउन लगाउने काठमाडौंको एउटा स्कूलको तरीका। पैसा तिर्ने पाहना (paying guest) भएर मकवानपुरमा काम गर्ने स्वास्थ्यसेवीको तरीका। यो तरीकामा जाँच हुन्त। विद्यार्थी भने जाँचिन्छ। जाँच्ता परम्परागत जाँचको जस्तो व्यक्ति रितिन्न। नयाँ ज्ञान थप्छ। अनुभूति थप्छ। त्यही ‘थपान’ नै उसको प्रगति हो। जाँचको नतिजा हो।

अन्तररात्री तेस्रो तरीका हो। डरहीन जाँचको तरीका। पत्रकारले व्यक्तिलाई सोध्ने जस्तो। विषयगत सोधाइ। यो सोधाइमा सोधनेले विषयवस्तुको गहनता बुझ्छ।

जाँच स्वाभाविक हो। त्यसलाई पाठसँग जोड्नु बुद्धिमानी हो। डर देखाउने साधन बनाउनु अपराध हो। एकातिर डर देखाउने अर्कोतिर आफै चोराउन जाने दोगलापन झन् खतरनाक हो। त्यसैले विकल्प खोज्नु अहिलेको आवश्यकता हो।

प्रस्तुति थाहा पाउँछ। संयोजन (connection with other subject) पहिल्याउँछ। विद्यार्थीले चाहिं जानेको भन्छ। अनुभव सुनाउँछ। दृष्टिकोण राख्छ। यसरी अन्तर्वार्ता दिने व्यक्ति खारिन्छ। आफूले आफैलाई खार्द्द। विचारमा निखार ल्याउन अर्कोपटक स्वयं प्रयासरत हुन्छ।


अन्तररात्रिया चौथो तरीका हो। जानेको विषयमा अन्तररात्रिया। पढेको विषयमा अन्तररात्रिया। अनुभव गरेको कुरामा अन्तररात्रिया। एउटै वस्तुको बुझाइमा हुने दृष्टिकोणहरूमा अन्तररात्रिया। यो तरीकाले विद्यार्थी सबल बन्छ। कहिले खोज्छ। कहिले अरुसँग सोध्छ। कहिले अनुभूति प्रस्तुत गर्दछ। यसो गर्दा विद्यार्थीले दृष्टिकोणहरू थाहा पाउँछ। जिन्दगीलाई हेर्ने दृष्टिकोण। जाँचलाई हेर्ने दृष्टिकोण। साथीलाई हेर्ने दृष्टिकोण। बाबुआमालाई हेर्ने दृष्टिकोण। शिक्षकलाई हेर्ने दृष्टिकोण।

प्राज्ञिक गृहकार्य (education assignment) पाँचौ तरीका हो। एउटा विषयमा गहन लेख लेख्ने। स-साना बालबालिकालाई घरको इतिहास। ठूलालाई छिमेकको इतिहास। अङ ठूलालाई अन्य कुनै इतिहास। कुनै सोधेर लेखिने गृहकार्य। कुनै पढेर लेखिने गृहकार्य। कुनै सोच्ने र पढ्ने कुरा जोडेर लेख्ने गृहकार्य। यसो गर्दा विद्यार्थीमा सानैदेखि प्राज्ञिक लेख लेख्ने क्षमता बन्छ। जाँच पनि भयो। क्षमता पनि बन्यो।

भ्रमण छैटौ तरीका हो। हाम्रा भ्रमण भन्दा भिन्न शैलीको। गाडी ढेरे गाडी बारे सोध्योज गर्ने। कहाँ बनेको गाडी? कतिमा किनेको? कुन कम्पनीको? कति वर्ष चलेको? पार्कमा पुगे कुन-कुन बोटविरुवा लगाएको? ती विरुवाको उपयोग के हो? खानामा? औषधीमा? संस्कारमा? व्यापारमा? उत्पादनमा? पहाड चढे त्यसको चट्टान अध्ययन। हावापानी अध्ययन। खनिज सम्भावना अध्ययन। पानीको अध्ययन। हावाको चापको अध्ययन। आफै श्वास प्रश्वासको अध्ययन। वनजंगलको उपयोगिताको अध्ययन। बजारको अध्ययन। जडीबुटीको अध्ययन। यो तरीकाले विद्यार्थीको दिमाग फराकिन्छ। त्यही कुरा पाठ्यपुस्तकमा खोजाए किताब जोडिन्छ। पुस्तकालयमा खोजाए ज्ञान थपिन्छ। इलेक्ट्रोनिक पुस्तकालयमा लगे अद्यावधिक गरिएको बुद्धिमा आवद्ध हुन्छ। सबै सङ्कलन गरे परियोजना हुन्छ। विद्यार्थीको पुस्तक (big book) बन्छ।

सर्वेक्षण सातौ तरीका हो। बालबालिकाले गर्न सर्वेक्षण। घरघरको खानाको सर्वेक्षण। नानाको सर्वेक्षण। पाहुनाको सर्वेक्षण। विषयवस्तु जे राखे पनि हुने। तर एकदुई ओटा विषयको घरधुरी सर्वेक्षण। कक्षाकोठाका साथीको सर्वेक्षण। यस्ता सर्वेक्षणहरूले विद्यार्थी अनुशिक्षकी (जिज्ञास-अनुसन्धाता) बन्छ। यसो गर्दा विद्यार्थीको संवाद सीप जाँच्यो। विषयवस्तुको गहनता थपियो। विकल्प खोजाउने आधार बन्यो। खानाको विकल्प। नानाको विकल्प। छानाको विकल्प। यसो गर्दा विद्यार्थीमा समातोचनात्मक क्षमता बढ्दछ।

अवलोकन आठौ तरीका हो। जे हेरे पनि गहिरिन लगाउने। बाखा हेरे कानको लम्बाइ। खुद्दाको उचाइ। टाउकोको रै। पुञ्चरको मोटाइ। अर्थात् जे हेष्टन् भिन्न (ins and outs) लगाउने। नालीबिली



बुझे। खान्छ के? अग्निन्द्रि कति? बेचिन्द्रि कतिमा? पाल्ने लागत कति पर्छ? फाइदा कति हुन्छ?

लक्षित समूह छलफल (focus group discussion) नवौं तरीका हो। घरेलु विज्ञानको खोजीमा। भात पकाउँदाको विज्ञान। सेलाउँदाको विज्ञान। फ्रिजको विज्ञान। पंखाको विज्ञान। त्यसैमा गणित। त्यसैमा सामाजिक। जान्ने र नजान्ने विद्यार्थी राखेर छलफल। जान्ने जान्ने राखेर छलफल। नजान्ने नजान्ने राखेर छलफल। यस्तो छलफलले एकअर्काको ज्ञान तथा सोचको तह थाहा हुन्छ। शोध गर्ने वानी बन्छ।

अध्ययन समूह (study team) दशौं तरीका हो। एउटा टीमले घरको अध्ययन गर्दछ। अर्कोले गाईवस्तुको। तेसोले खेतबारीको। चौथोले औजारको। अनि सबै टीमलाई आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्न लगाउने। यो तरीकाले एकल रुचिको समूह बन्छ। बहुज्ञान एकसाथ भित्रिन्द्रि। बहु सीप थाहा हुन्छ। बहु सम्भावना भेटिन्द्रि।

स्वजाँच एधारै तरीका हो। गत वर्षको आफ्नो क्षमताको आधारमा स्वमूल्याङ्कन। कक्षाको औसत आधार (class norm) को आधारमा मूल्याङ्कन। समूहको आधारमा मूल्याङ्कन। यस अर्थमा निश्चित मापदण्डमा आधारित मूल्याङ्कन। वस्तुगत (objective) रूपको। विषयगत (subjective) रूपको। यसरी हेर्वा आफैले जाँच्ने गर्भवतीको तरीका। मधुमेहको तरीका। रक्तचाप (blood pressure) को तरीका।

मित्र मूल्याङ्कन बाह्रौं तरीका हो। सहभागितात्मक मूल्याङ्कन। एकले अर्कोलाई अंकन गर्ने। गैराङ्कन मूल्याङ्कन गर्ने। अंकन सांख्यकीय (statistical)। गुणात्मक। गैराङ्कन (subjective test) हो। दुवै तरीकाले एकअर्कलाई जाँच्ने तरीका। आफूलाई सुधार्ने तरीका।

किताब कापी राख्ने जाँच तेहाँ तरीका हो। किताब हेर्न दिने। नोटकापी हेर्न दिने। सारेमा उद्धरण (Quotation) राख्न लगाउने।

बुझेमा स्रोत लेखन सिकाउने। यो तरीकाले विद्यार्थी शोधक बन्छ। चोर्ने समस्या हट्छ। चोराउने बुद्धि टुगिन्द्रि। यस अर्थमा प्राज्ञिक लेखनको प्रारम्भ हुन्छ।

मेरो निधो

जाँच स्वाभाविक हो। त्यसलाई पाठसँग जोड्नु (built in) बुद्धिमानी हो। डर देखाउने साधन बनाउनु अपराध हो। एकातिर डर देखाउने अर्कोतिर आफै चोराउन जाने दोगलापन क्षम् खतरानाक हो। त्यसैले विकल्प खोज्नु अहिलेको आवश्यकता हो। यहाँ सुषाङ्गाएका कठिपय विकल्पहरू परीक्षित (tested) हुन्। कठिपय प्रस्तुतिवित। यी सबै विकल्पहरू प्राथमिकदेखि उच्च शिक्षासम्म लागू गर्न सकिन्द्रि। चाहिएको लचकता हो। अठोट हो। भिन्ने ढंगले सोच्ने बुद्धि हो। घरको जाँच प्रणालीबाट शिक्षामा के ल्याउन सकिन्द्रि भन्ने सोच। जाँचको हाउगुजी हटाउन के गर्ने भन्ने सोच। जाँच हुन्छ भनेर पढन बाध्य पार्ने मनस्थित बदल्ने सोच। परीक्षामा गार्ड बस्दा आउने मजा हटे पनि फरक पढैन भन्ने सोच। चिट चोर्ने विद्यार्थीलाई घर फोर्ने अपराधी नबनाउँ भन्ने सोच। प्रविधिले पनि गार्डका आँखा छल्दा रहेछन् भन्ने यथार्थबोध। डरहीन जाँच (unobtrusive exam) ले ज्ञै विद्यार्थीलाई जानकार बनाउँछ भन्ने स्वीकारोरित। यी सबै कुराको आधारमा जाँचको सिक्क्जा खुस्काओ। विद्यार्थीलाई डरयुक्त जाँचबाट रुपान्तरण गर्ने बुद्धि बनाओ। चोर्ने विद्यार्थी, चोराउने अभिभावक, शिक्षक र ट्युशन केन्द्रका मालिक सबै एकसाथ रुपान्तरित हुने बाटो खोजो। शैक्षिक रुपान्तरणको सहज बाटो। ■

sms प्रतिक्रियाका लागि Itr<space>5006

वातावरण पत्रकारिताका २५ वर्ष

आँखीभयाल भिडियो पत्रिका
सामुदायिक रेडियो सहयोग केन्द्र
मिडिया ट्रेनिङ सेन्टर
जनवकालत तथा पैरवी
दिगो विकासका लागि सञ्जाल

निगरानी कार्यक्रम:
जलवायु परिवर्तन, सहरी वातावरण,
वन र बन्यजन्म, सिमसार, विषादी, पर्यटन

नेपाल वातावरण पत्रकार समूह
दिगोपनको लागि पत्रकारिता



25 years
Journalism for Sustainability

हरपल तपाईंकै साथ दैनिक ९८ घण्टा

हालचाल सधै १५ मिनेट अगाडि

विहान: ८:४५ र ११:४५, दिउँसो: ४:४५, सौक ६:४५ र १:४५

पत्रपत्रिका, डबली, लुकामारी, नयाँ पुस्ता,

खुल्ला मञ्च, लोक भाका, रेडियो कुराकानी,

आजका कुरा, संगीत आकाश,

ट्राफिक अपडेट विहान ८ देखि बेलुका ८ बजे सम्म

बीबीसी नेपाली सेवा हरेक बेलुका ८:४५

सचेतना रेडियो कार्यक्रम शनिवार विहान ७ बजे

उहिले बाजेका पालामा हरेक सोमवार सौक ७:३०

रेडियो संगरमाथा एफ.एम. १०२ थोळो ४ मेगाहर्ज
नेपाली रेडियो, नेपाली आवाज

102.4

रेडियो संगरमाथा

चक्रपथ, भनिमण्डल, ललितपुर

फोन: ०१-५५४५६८०, ५५४५६८९

इमेल: nefej@mos.com.np, info@radiosagarmatha.org

वेब: www.nefej.org, www.radiosagarmatha.org

www.worldlink.com.np

One World. One Link.
WORLDLINK

Nothing else, just...
Pure Internet



HEAD OFFICE

Jawalakhel Lalitpur, PO Box 8207, Nepal
Tel: 5523050 Fax: +977-1-5529403
Email: sales@worldlink.com.np

BRANCH OFFICE Bhaktapur 6619512 Chabahil 4445289 Kalimati 4473016 Maharajgunj 4450889 New Baneshwor 4471583 Putalisadak 4421108

CITY OFFICE Biratnagar 021-530020 Birgunj 051-523381 Butwal 071-545380 Chitwan 051-571172 Dhangadhi 091-520151 Hetuda 057-524750 Janakpur 041-522859 Lahan 033-540804 Nepalgunj 081-520419 Pokhara 061-550200 **RESELLER** Arughat 010-492112 Charikot 047-421299 Chautara 011-620385 Dadeldhura 9848442901 Gajuri 010-492000 Gaur 055-520900 Ilam 9842659641 Kalaiya 053-691638 Phidim 024-520471 Pyuthan 066-460188 Rajbiraj 031-520329 Satyan 088-520290 Sankhuwasabha 029-561044 Sindhu 047-520524 Trishuli 010-560541

सोचाइमा प्रविधिको प्रभाव

'सोच' भनेको आफ्नो अनुभव, ज्ञान र अन्तर्दृष्टिका आधारमा विचार गर्नु, तर्क गर्नु र निष्कर्षमा पुग्नु हो। यही गुणले मानिसलाई सञ्चार र सृजना गरेर अधिक बढ़न सक्ने क्षमता दिएको छ। हामीलाई सभ्य मानव (ट्युमन) बनाएको पनि यही गुणले हो। सोचाइले नै हामीलाई अवलोकन गर्ने, स्क्रिन, सम्झने, प्रश्न गर्ने र निर्णय गर्ने क्षमता दिन्छ। तब नै हामी नयाँ काम गर्न, तर्क गर्न, निर्णय गर्न र उपयुक्त व्यवहार गर्न जान्ने हुन्छौं।


इन्टरनेटमा आधारित नयाँ प्रविधिहरूले हाम्रो सोचाइलाई विभिन्न किसिमले प्रभावित गरिरहेका छन्। यो प्रविधि अहिले शैशव अवस्थामा नै छ; यसका सबै प्रभावहरू स्पष्ट हुन वाँकी नै छन्। तर पनि यसले हाम्रा बालबालिका अर्थात् पछिल्लो पुस्ताको सोचने तरिका र क्षमतामा अत्यन्त ठूलो प्रभाव पार्न थालिसकेको तथ्य चाहिं स्पष्ट भइसकेको छ।

अनुसन्धानहरूले देखाए अनुसार सूचनाप्रविधिले बालबालिकालाई फाईदा र हानि दुवै गरिरहेको छ। मस्तिष्कको काम गर्ने तरिकामा आएको अत्यन्त ठूलो अन्तरका कारण विशेषत: बालबालिकाको बढ्दो र कोमल मस्तिष्क अधिल्लो पुस्ताको भन्दा फरक हुने देखिएको छ। हरेक पुस्ताका आविष्कारहरूले मानव मस्तिष्कको कार्यशैलीमा अन्तर ल्याएका छन्। किताब पढ्ने र नपढ्ने वा लेख्ने र नलेख्नेको दिमागले फरक किसिमले काम गर्दछ। क्यालकुलेटर चलाउने र नचलाउनेको गणितीय क्षमतामा प्रशस्त अन्तर पाइन्छ। भोबाइल फोनमा स्वतः नम्बर सेभ हुने सुविधाले गर्दा फोन नम्बरहरू सम्झना हुन छाडेका छन्। कम्प्युटरको प्रयोगले हस्ताक्षरमा वा हिज्जे परीक्षकको प्रयोगले हिज्जे सम्झना राख्नमा आएको कमी यसका केही उदाहरण हुन्।

तर प्रविधिका प्रयोग खरावै हुन्छ भन्ने चाहिं अनुसन्धानको निष्कर्ष होइन। आफ्ना छोराछोरीले भिडियो गेम खेल्दा 'पढाइ विग्रिन्छ' भनेर बाबुआमा चिन्तित हुन्छन्। वास्तवमा भिडियो गेमले बालबालिकाका मांसपेशी, स्नायु र मस्तिष्कको संयोजन बढाएको, उनीहरूको ध्यान बढेको, प्रतिक्रियाको क्षमता बढेको आदि देखिएको छ। इन्टरनेटको प्रयोगले बालबालिकाको सम्झने क्षमता कम भएको अनुभव हुनसक्छ, तर उनीहरूलाई कुन कुरा कहाँ र कसरी खोज्नुपर्छ भन्ने कुरा अधिल्लो पुस्तालाई भन्दा राष्ट्रोसित थाहा छ। प्रविधिको प्रयोगले उनीहरूलाई गतिला वा निर्गतिला बनाउँछ भन्ने सजिलो नभए पनि फरक बनाउँछ भन्ने चाहिं देखिसकेको छ।

एकाग्रता

हामी सोच्छौं, एकाग्रता नै सोचाइको मूलद्वार हो। एकाग्रता विना दृष्टिकोण, स्मरण, भाषाज्ञान, सिकाइ, सृजनशीलता, तार्किकता, समस्या समाधान, निर्णय क्षमता केही पनि प्रभावकारी हुन्नन्। एकाग्रता परिस्थितिबाट एकदमै प्रभावित हुने गुण हो। यो गुण जनावरहरूमा पनि परिस्थिति अनुसार फरक हुन्छ। बाघ, सिंह वा अन्य शिकारी जीवहरूको दृष्टिको एकाग्रता राष्ट्रो हुन्छ र उनीहरू कुशलतापूर्वक शिकार गर्न सक्छन्। त्यसै मूँग लगायतका शिकार हुने जीवहरू आफ्नो सुन्ने क्षमताको एकाग्रताका कारण मारिनबाट जागिन्छन्। मानिसमा उमेर बढ्दै जाँदा एकाग्रताका गुणहरूमा परिवर्तन आउँछ। कथा पढ्ने वा कथा सुन्दाका तुलनामा टेलिभिजन हेर्दा स्थान र पात्रहरूका वारेमा हुने कल्पना निश्चय नै कम हुन्छ किनभने टेलिभिजनले निश्चित अनुहारका पात्र र निश्चित चरित्रका ठाउँहरू परिस्कइदिरइसकेका हुन्छ।



प्रविधिले मस्तिष्कको कार्यक्षमतामा अन्तर ल्याउँछ। किताब पढ्नु र इन्टरनेट सर्फ गर्नुलाई पैदल हिंडनु र मोटरसाइकलमा हुँदूरिकनुसित तुलना गर्न सकिन्छ। पैदल हिंडदा गति सुस्त हुन्छ तर हरेक कुरालाई गहिरो गरी हेर्न सकिन्छ तर मोटरसाइकलमा यात्रा गर्दा छोटो समयमा धेरै दूरी तय गर्न भ्याइए पनि हेराइ तुलनात्मक रूपमा सतही हुन्छ।

मूल प्रश्न हो, प्रविधिले बालबालिकालाई कसरी प्रभाव पार्दै त? स्किन टाइम, अर्थात् कम्प्युटर चलाएर बन्ने समय अति धेरै भएन भने प्रविधिले नराङ्गो गर्दैन, राम्रै गर्दछ। मूल कुरा हो, उनीहरूले पढ्न र खेल्न छाडनुहोदैन— उनीहरूले मन र शरीरलाई तजा बनाउने परम्परागत खेलहरू खेलैपर्दछ।

शिक्षकहरूको कठोर परीक्षा

अमेरिकी शिक्षक महासंघ (The American Federation of Teachers) ले शिक्षकहरूको शिक्षण तयारी कार्यक्रमको स्तर वृद्धिका लागि नयाँ मापदण्डहरू तोकेको छ। यो परीक्षा बकिलहरूको बारको परीक्षा वा डाक्टरहरूको मैडिकल काउन्सिलको परीक्षा जस्तो रास्ट्रिय र एक हिसाबले विश्वव्यापी महत्वको हुनेछ। यो परीक्षा उत्तीर्ण शिक्षकहरू सीधै र स्वतन्त्ररूपले कक्षा लिन योग्य मानिनेछन्।

यो परीक्षामा बस्तके लागि पनि उम्मेदवारहरूको कलेजको ग्रेड राष्ट्रो अर्थात् जीपीए ३ वा बढी हुनपर्नेछ। कार्यक्रमका बीचमा पनि उम्मेदवारहरूको कार्य क्षमताको नियमित संपरीक्षण हुनेछ। यसमा उनीहरू विद्यार्थीका सिकाइका समस्याहरूको पहिचान र समाधान कसरी गर्नेत भन्ने कुरा समेत हेरिन्छ। यो संपरीक्षण नेशनल बोर्ड फर प्रोफेशनल टिचिड स्ट्याण्डर्ड्स् को स्तर अनुसार हुन्छ जसमा विषयवस्तुको ज्ञान, अध्यापनकला र अभ्यासका आधारमा शिक्षकको मूल्याइन हुन्छ।

परीक्षणका रूपमा अमेरिकाका २५ वटा राज्यहरूमा सञ्चालित यो परीक्षा कठोर छ, तर यसलाई शिक्षकहरूले आफ्नो पेशाको स्तरवृद्धिको एउटा अवसरका रूपमा लिएका छन्। यो परीक्षावाट छिरेका शिक्षकहरू निश्चय नै सुयोग्य हुनेछन् र यो कठोर देखिने निर्णयका पछाडि सुयोग्य शिक्षकले विद्यार्थीहरूलाई सुयोग्य बनाउन सक्छन् भन्ने अवधारणा रहेको छ।

sms प्रतिक्रियाका लागि **ltr<space>5006**

कस्तो विकास ? कसरी विकास ?

एउटा छुटै खालको बहसमा सहभागी हुनुहोस् !

- ▶ हामीलाई चाहिएको या हामीले खोजेको 'विकास' के हो, कस्तो हो ?
- ▶ के भयो भने नेपाल र नेपालीको विकास भएको मान्ने ?
- ▶ समता, वातावरण र जलवायु परिवर्तनका विषयलाई आर्थिक वृद्धिसँग कसरी जोड्ने ?
- ▶ नीतिनिर्माणको प्रक्रियामा नागरिकको सहभागिता कसरी सुनिश्चित गर्ने ?
- ▶ सभा, गोष्ठी, अन्तरक्रिया आदिबाट निस्केका उपयोगी विचारलाई देश विकासका लागि कसरी उपयोग गर्ने ?

नेपाल र नेपालीले कसरी प्रगति हासिल गर्ने भन्ने छलफल अगाडि बढाउन माथिका प्रश्न अगाडि सारिएका हुन्। नेपालको वास्तविक विकासको खाका कोर्न यी प्रश्नको जवाफ सहयोगी सिद्ध हुन सक्छ भन्ने हाम्रो विश्वास हो। पाठकबाट प्राप्त विचार र टिप्पणीमध्येबाट छानिएका लेखहरू शिक्षक का आगामी अंकहरूमा क्रमशः छापिने छन्। त्यसरी छापिएकामध्ये उत्कृष्ट (बढीमा तीन बटा) रचनालाई ₹५० हजारको पुरस्कार प्रदान गरिने छ।

पाठकका सुझाव र विचारहरू संश्लेषण गरेर संवादको क्रमलाई अङ्गै अगाडि बढाउन काठमाडौं उपत्यका र बाहिरका केही शहर-बस्तीमा अन्तरक्रियाहरू पनि सञ्चालन गरिने छन्। यस बहसका सहभागीहरूलाई त्यस्ता अन्तरक्रियामा निम्त्याउन सकिनेछ। बहस-संवादको यो प्रक्रियालाई आइसेट-नेपाल, नीति फाउन्डेशन, शिक्षक मासिक र नेपाल वातावरण पत्रकार समूहले संयुक्त रूपमा अघि बढाउने छन्।

बहसका निम्ति पठाइने लेख, रचना, विचार वा टिप्पणीहरू सामान्यतः १२०० शब्दको हाराहारीमा हुनु राम्रो हुनेछ। लेख-रचनाहरू सकेसम्म टाइप गरेर र त्यसो गर्न सम्भव नभए कागजको एकापटि मात्र सफा अक्षरमा लेखेर पठाउनुपर्नेछ। पूरा ठेगाना र लेखकको परिचय नखुलाइएका लेख-रचना स्वतः अस्वीकृत हुन सक्नेछन्। लेख-रचनाहरू २० माघ २०६५ भित्र शिक्षक को कार्यालयमा आइपुग्नुपर्नेछ।

शिक्षक र शिक्षक का पाठकहरूले लेख/टिप्पणी लेखदा आफूलाई शिक्षाका विषयमा मात्रै सीमित राख्नुपर्छ भन्ने छैन। अनि मुलुकको विकास केही विज्ञ, कन्सल्ट्यान्ट र 'विकास'हरूलाई मात्रै छोडिदिने विषय पनि होइन। त्यसैले, तपाईं पनि लेखुस्! हुनसक्छ तपाइंले देखाएको विकासको बाटो मुलुकको निम्ति सर्वाधिक लाभदायक र सार्थक होओस्!

- सम्पादक

शिक्षक मासिक

पूर्णचण्डी मार्ग, जावलाखेल, ललितपुर, पो.ब.नं. ३९९, ललितपुर, फोन: ५५४३२५२, ५५४८९४२
ईमेल: mail@teacher.org.np, वेब: www.teacher.org.np

पहिला राजनीति सोझ्याऊँ

गरिखाने मानिसलाई जीवन धान्न संकट छ। भविष्यको लागि कुनै आशा छैन। पार्टी र नेताहरूले केही गर्घन् भन्ने भरोसा समाप्त भएको छ। यस्तो अवस्थामा देशलाई अरु तपसिलका विकासका कुराहरू भन्दा मध्यमार्गी राजनीतिक नेतृत्वको खाँचो छ। आजको राजनीतिक अन्धकारको वातावरणमा एउटा आशाको दियो बाल्न वा बलेको देखन पाउनु नै हाम्रो लागि ठूलो विकास हुनेछ। आशाले भरिएको मन गन्तव्यसहितको यात्रा र सक्रिय हातहरू भएपछि मात्र विकासले गति लिन्छ।

■ राधवेश झवाली

(एक)

श्रमलाई सजिलो, जीवनलाई आरामदायी र सन्तुष्ट बनाउने निरन्तर प्रयासको उपलब्धि नै विकास हो। यो निरन्तर चलिरहने प्रक्रिया हो। विकास प्रक्रिया सबै ठाउँमा एकैनासले चल्दैन। भूगोलको एउटा खण्ड एक समयमा अगाडि हुन्छ। अरूले त्यसको महिमा गाउँछन्, सिको गर्घन्। अर्को समयमा अर्को खण्ड अघि बढ्छ। कर्वाई खानको पालामा चीनको विकास देखेर युरोपियन यात्री माकोपोलो आश्चर्यचकित भएका थिए। चिनियाँ यात्री हु एन सांग नेपाल-भारतको विकास देखेर दड़ परेका थिए। हिजोआज अमेरिकाको विकास देखेर हामी दड़ परेका छौं, अमेरिका चीनको विकास देखेर अचम्म परेको छ। कुनै दिन यस्तो पनि आउन सक्ला— नेपालको विकास देखेर सारा संसार मोहित होओस्!

अहिले हामीलाई चाहिएको विकास भनेको विधिको शासन र स्थायित्व हो। यसको लागि मध्यमार्गी राजनीतिक नेतृत्व चाहिन्छ। गएको ६ दशकमा देशमा दक्षिणपन्थी र वामपन्थी राजनीतिक प्रयोग धेरै भए। ती प्रयोगबाट कुनै रचनात्मक र सकारात्मक विकास भएन। पढ्दित बस्त सकेन। विज्ञान र प्रविधिको विस्तार तथा यातायात, संचार र उद्योगको अन्तर्राष्ट्रिय चापले हाम्रोजस्तो मुलुकमा पनि केही विकास भएको छ। तर भएको यही सानोतिनो विकासलाई व्यवस्थापन गर्न पनि हामीलाई सधै हम्मे हम्मे परिहरेको छ। किनकि यो विकासलाई हाम्रो पक्षमा हाम्रो आवश्यकतामा र हाम्रो योजनामा चलाउने जाँगर, सीप र अठोट हाम्रो राजनीतिक नेतृत्वमा भएन। फलस्वरूप हामी नेपालीहरूमा घोर निराशा र हीनताबोध व्याप्त छ। अहिले मुलुकमा सबैधानिक संकट छ र यसले ठूलो विश्वासको संकट पनि खडा गरेको छ। राष्ट्र र दुकुटीलाई बलियो बनाउने भन्दा त्यसलाई लुट्ने र टुक्रचाएर बाँडचुँड गरेर खान चाहने प्रवृत्ति बलियो हुँदै गएको छ। गरिखाने मानिसलाई जीवन धान्न संकट छ। भविष्यको लागि कुनै आशा छैन। पार्टी र नेताहरूले केही गर्घन् भन्ने भरोसा समाप्त भएको छ। यस्तो अवस्थामा अरु तपसिलका विकासका कुराहरू भन्दा मध्यमार्गी राजनीतिक नेतृत्वको कुरा आवश्यक छ। आजको राजनीतिक अन्धकारको वातावरणमा एउटा आशाको दियो

बाल्न वा बलेको देखन पाउनु नै हाम्रो लागि ठूलो विकास हुनेछ। आशाले भरिएको मन गन्तव्यसहितको यात्रा र सक्रिय हातहरू भएपछि विकासले गति लिन्छ।

(दुई)

विकास भन्ने कुरा निरन्तर चलिरहने प्रक्रिया भएको हुनाले यति भए पुग्छ भनेर भन्न सकिदैन। विकास बुझाइ, भोगाइ र गराइमा भर पर्छ। साधनहरू प्रशस्त छन् तर भोग गर्ने ढड़ छैन, पढ्दित छैन, नियम छैन भने त्यो विकास समस्या हुन्छ। तर समिति साधनमा पनि राम्रो व्यवस्थापन हुनसक्यो भने त्यसले भविष्यको लागि विकासको बाटो खोलिदिन सक्छ।

नेपालमा विकासका धेरै बाधाहरू छन्। ती बाधाहरूलाई न्यूनीकरण गर्न र विकासको नेपाली मोडल बनाउनु जरुरी छ। तर अहिले राष्ट्रियता खतरामा परेको र संवैधानिक संकट उत्पन्न भएको बेलामा सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रिय मेलमिलाप र राष्ट्रिय अखण्डताको कुरा हुन गएको छ। वितेका दशकमा नेतृत्वको तीन पुस्ता भोगियो, लगभग आधा दर्जन संविधान लेख्ने र च्यात्ने काम भए। प्रजातन्त्रको चिन्हपाटीमा पटक पटक शब्दहरू फेर्ने कामहरू बाहेक प्रजातन्त्रलाई संस्थागत गर्ने काम हुनसकेको छैन। नेपाल र नेपालीको विकास हुनका लागि मध्यमार्गी नेतृत्व, सन्तुलित कूटनीति, राजनीतिक सहिष्णुता र विधिको शासन चाहिन्छ। प्रजातन्त्र 'आफूलाई नभई नहुने र अर्कालाई दिनै नहुने वस्तु' बनाउन हुँदैन।

विधि विधानको पुनर्स्थापना, राष्ट्रिय मेलमिलाप, आवधिक चुनाव, जिम्मेवार सरकार, संयुक्त विपक्षी, ऋणबाट मुक्ति, राष्ट्रिय अर्थन्त्रको निर्माण, कमाउँदै पढ्दै गर्ने उच्च शिक्षा, दण्ड र पुरस्कारको सन्तुलन, सन्तुलित विवेश नीति अपनाएर जलस्रोतको सदुपयोग गर्न सकियो भने नेपालको विकासले बाटो पहिल्याएको र गति लिन थालेको मान्यपर्ने हुन्छ।

(तीन)

वातावरण र जलवायु परिवर्तन विश्वव्यापी चिन्ताको विषय हो। एशियाको माझमा र सगरमाथाको फेदमा बसेको भूभागका जनताका

क्रियाकलापों वातावरण बनाउन र विगर्ह ठूलो भूमिका खेल्छ । सामुदायिक बन र हरियाली वृद्धिको लागि नेपालमा भएका प्रयासहरू विकासका राम्रा नमूना हुन् । कार्बन व्यापारको अवधारणालाई बुझन सके त्यसलाई हाम्रो कार्यक्रम र प्राथमिकतामा संचालन गर्न सकिन्छ । नेपाल, भारत र चीन मिलेर नेपालका जलस्रोतहरूलाई सिंचाइ, जलविद्युत, मत्स्यपालन र पर्यटनको लागि उपयोग गर्न सकिन्छ । नेपाल एकलैले सक्षमै । चीन र भारतभन्दा बाहिरको शक्तिलाई जिम्मा दिंदा छिमेकीहरूले चित दुखाउँछन् । त्यसैले यसमा नेपाल, भारत र चीन मिलेर संयुक्त योजना बनाएर काम गर्न सकिन्छ ।

हिमाली जडीबुटी संसारमै प्रसिद्ध छन् । हिमाली अवस्थितिको महत्त्व बुझेर जडीबुटीको उत्पादन र प्रारम्भिक प्रशोधन गर्ने कार्यक्रमहरू संचालन गरेर वातावरण र जलवायुका विषयलाई समेटेर आर्थिक वृद्धि गर्न सकिन्छ । यी सबै कामहरू गर्न मुलुकमा राजनीतिक स्थिरता पहिलो पूर्वाधार हो ।

(चार)

नीतिनिर्माणको प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्ने कुरा भन्ने सजिलो छ तर गर्न निकै गाहो छ । किनकि विवेक र अनुशासनमा भन्दा आश र त्रासमा चल्ने हाम्रो बानी छ । माथिको आवेश र भनसनको भरमा कामहरू बढी हुन्छन् । विधि विधान, नियम कानून बेला-मौकाका कुरा र भन्ने कुरा मात्रै भएका छन् । बैठक र सम्मेलनहरूमा हल्ला बढी हुन्छ । प्रभावशाली व्यक्तिको निर्णय गरेर बैठकमा ताली बजाउन पठाउँछन् र निर्णयहरू पास हुन्छन् । माथिको, ठूलो मान्द्येको, खटनपटनमा चल्ने, जसरी भए पनि काम हुनैपर्ने, आफूले भनेको नभए हुँदै नहुने खालको बानी व्यहोरा यत्रत्र सर्वत्र छ । यो बानी प्रजातन्त्र र विकासको लागि निकै हानिकारक छ । राजनीतिलाई सधैं युद्धको रूपमा बुझ्ने, युद्ध र प्रेममा जे पनि हुन्छ भनेर कुत्कर्क गर्ने, राजनीतिको नाममा जुनसुकै अपराध गर्ने काम संस्थागत भएको देशमा नागरिकको सहभागिता स्वेच्छिक बनाउन सजिलो छैन । कुनै बैठक, सभा, समारोहहरूमा मानिसहरू प्रयोजित भएर पुगेका हुन्छन् र आफूले भनेको नभएमा हुल गर्न थाल्छन् । यस्तो वातावरणमा स्वयंसेवा गर्ने मानिसहरू हतोत्साहित हुन्छन् । तर अब हालका नेताहरूप्रति, उनीहरूको पार्टीहरूप्रति र उनीहरूका देखाउने सिद्धान्तहरूप्रति मानिसहरूको मोह भंग हुँदैछ । परिस्थिति बदलिदैछ । यो बदलिदो स्थितिलाई बुझन र यसलाई आत्मसात् गर्न हामी पहिले मध्यमार्गमा जाने पर्दछ, राजनीतिलाई मध्यमार्गमा ल्याउने पर्दछ ।

(पाँच)

उपयोगी विचारलाई व्यवहारमा कसरी लैजाने? यही प्रश्नको व्यवहारिक उत्तर चाहिएको छ । कुनै पनि योजना विचारबाट व्यवहार र व्यवहारबाट विचारमा (map to ground, ground to map) निरन्तर भिडान र मिलान भइरहनपर्दछ । तर दुःखो कुरा हाम्रो मुलुकको राजनीति र सरकारले सधैं विचार र म्यापमा मात्रै काम गरेको छ । व्यवहार र विचारमा मिलान छैन । ६ दशकदेखि हामी नेपाली गरिखानेहरूलाई जग्गा नभएको लालपुर्जा वितरण गरिरहेका छन् र अै पनि यस्तै चेष्टा जारी छ । नेता र मन्त्री मात्रै त्यस्तो होइन, हामी पब्लिक पनि त्यस्तै छौं । जग्गा विनाको लालपुर्जा समाएर उनीहरूकै आशमा बसेका छौं । अब शायद मानिसमा चेत खुलेको होला ।

उपयोगी विचारलाई व्यवहारमा लैजानको लागि दोहोरो उपाय अपनाउनुपर्दछ । पहिलो उपाय व्यक्तिगत तहबाट व्यवहारिक हुँदै जाने र दोस्रो हो; सरकार र संस्थाहरूलाई व्यवहारिक बनाउदै लैजाने । सरकार र संस्थाहरूलाई व्यवहारिक बनाउन बलियो जनबल चाहिन्छ र समय पनि लामो लाग्दछ । प्रजातन्त्र र लोकतन्त्रका कुरा गर्ने, देश

र दुनियाँको चासो राख्ने र समाजलाई बदल्ने कुरा गर्ने मानिसहरूले पहिले आफूलाई बदल्नुपर्दछ । आफ्नो जीवनको एउटा निश्चित शैली र आदर्श बनाएर त्यसमा निर्भीक भएर हिँडनुपर्दछ । अवसरलाई आफ्नो पक्षमा उपयोग गर्न एउटा कला हो तर यसो भनेर अवसरबादी चरित्र बनाउनुहैन । व्यक्तिगत रूपमा आफ्नो घर, आँगन र परिवारबाट परिवर्तन शुरू गरेर यसलाई टोल छिमेकमा फैलाउन सकिन्छ । आफ्नो टोलको सार्वजनिक सम्पत्तिलाई रक्षा र विकास गर्दै लैजान सकिन्छ । यसलाई संगठित रूपले मेलमिलापूर्ण वातावरणमा गर्न सकिन्छ । यसैगरी यस्ता कामहरूलाई राष्ट्रिय अभियानको रूपमा पनि निरन्तर रूपले संचालन गर्न स्वयंसेवी संगठनहरू बनाउदै सरकार र प्रशासनलाई सुशब्द दिन सकिन्छ, सहयोग गर्न सकिन्छ ।

विकास र राजनीति परस्पर जोडिएका विषयहरू हुन् । विकासले राजनीतिलाई र राजनीतिले विकासलाई असर पारेकै हुन्छ । हामीले विकाससँग मेल खाने व्यवहारिक मध्यमार्ग रचनात्मक राजनीतिको अभ्यास गर्दै विकासका कामहरूलाई संचालन गर्दै जानु जस्ती छ ।

श्री जनसेवा उमावि, लाटीकोइली-३, सुन्धूत

(द्रष्टव्य: साँचो विकास सम्बन्धी थप लेख-रचना आगामी अंकहरूमा प्रकाशित हुँदै जानेछन् -सं.)

दोस्रो मूल्यांकनमा उत्कृष्ट ठहरिएका शिक्षक का वितरक तथा बिक्रेता

कमल स्टेशनरी

बेनी, म्याग्दी
०६९-५२००४६,
९८४७६२७१३०

त्यू धादिङ स्टेशनरी

धादिङबेसी, धादिङ
०१०-५२०६६५,
९८४९६५६२९०

मिलन पत्रिका सेन्टर

सुनवल, नवलपारासी
०७८-५७०२७७,
९८४८०२२१०८

जे.एन. पुस्तक पसल

मन्यली, रामेछाप
०४८-५४००१०,
९८५४०४००१०

नारायणी पुस्तक पसल

नारायणघाट, चितवन
०५६-५२१२८०,
९८४५०६३९२३

निर्दोषी पुस्तक पसल

वर्दिवास, महोत्तरी
९८१९८७०४४३

माथि उल्लिखित वितरक तथा विक्रेताहरू शिक्षक मासिको २०६९ भद्रौ र मंसीर अंकको पृष्ठ ६ तथा २५ मा प्रकाशित ‘असल विक्रेताको मापदण्ड’ अनुसार छानिएका हुन् । सो मापदण्डभित्र पर्ने थप विक्रेताहरूको नामावली आगामी अंकहरूमा क्रमशः प्रकाशित गरिनेछ । साथै यस वर्षको अन्त्यमा अर्थात् २०६९ चैतसम्ममा उत्कृष्ट ठहरिएका वितरक तथा विक्रेताहरू मध्येबाट गोला प्रथाबाट छनोट गरी १० विक्रेतालाई ‘उत्कृष्ट विक्रेता-२०६९’ को सम्मान प्रदान गरिनेछ । त्यसरी सम्मानित हुने विक्रेताहरूको नामावली २०७० वैशाख अंकमा प्रकाशित हुनेछ ।



मीनपचासलाई स्वागत !

मंसीर अंकको शिक्षक मा मीनपचासको कुरा कोट्याइदिएर केदार शर्माजीको लेखले स्कूले विद्यार्थी जीवनमा छुट्टीका दुई महीना काठमाडौंको जाडो कसरी बिताइन्थ्यो भन्ने सम्झना गराइदियो । मीनपचासको छुट्टी २१ मंसीरबाट शुरू हुन्थ्यो । वार्षिक परीक्षाको नतिजालाई स्वागत गर्दै घर पुगदथ्यौ । पास र फेल बाहेक अह चिन्ता थिएन । क्लास चढ्यो वा चढ्न-आमावृताले सोध्ने त्यक्ति हो । अर्को क्लास फागुनमा मात्र शुरू हुन्थ्यो । विदाभर लेखपढ प्रायः शून्य । घर, टोल र छिमेकमा केटाकेटीकै चहलपहल ।


बुबाले भन्नुहुन्थ्यो—‘माछालाई पनि जाडो लाग्ने हुनाले ५० दिन (२० मंसीरदेखि १० माघसम्म) को जाडोलाई मीनपचास भनेको।’ हुन पनि हामी घरभित्र सिरकमा गुटमुर्दिंदा त त्यस्तो जाडो, विचरा लुगाफाटा नलगाउने तथा रौ-भुल्ला वा ऊन केही नभएको माछालाई खुल्ला पोखरीको पानीभित्र कर्ति जाडो लाग्दै हो ? अनुमान गर्न पनि गाहो छ । धन्य प्रकृतिले बरफ र हिउलाई पानीभन्दा हलुका बनाइदिएकोले बरफ पानीमाथि नै सतहमा जमेर बस्दै । त्यसो नहुँदै हो त पानीका पोखरीहरू मैनका ढिक्का जस्तै जस्थे । माछाहरू मैनवतीको धागो मैनमा जमेकै टक्क जमेर ठण्डाराम हुन्थ्ये । तर पानीको प्रकृतिले त्यसो हुन दिवैन । तैपनि पानी त चिसै हुन्छ मीनपचासमा । हामीले माछापोखरीमा डुबुल्की माच्यौ भने ठण्डारामै

होइएला भन्ने डर हुन्छ । ज्यादै चिसो हुन्छ ।

प्रकृतिले माछालाई चिसोमा बाँच्न सजिलो होस भनेर मान्छेको भन्दा भिन्नै प्रकारको रगत दिएको हुन्छ । तिनको रगत हाम्रो शरीरमा कै सधै एउटै तापमानभित्र (अर्थात् ८७ डिग्री फर्नहाइट र साढे ८८ डिग्रीभित्र) रहनुपर्ने बाध्यता हुदैन । जाडोमा रगत सेलाएर कम तापमानमा र्ख्ने र गर्मीमा तापमान बढेर आफूलाई मौसम अनुसार राख्ने क्षमता माछाको रगतमा हुन्छ । त्यसैले वैज्ञानिकहरू माछालाई विषमतापी प्राणी (Cold Blooded Animal) भन्दछन् । त्यस अर्थमा माछालाई जाडो लाग्दैन, ऊ जाडोले मर्दैन । कुनै कुनै वर्ष हिउँदमा तीन/चार दिनसम्म धाम नलाग्दा काठमाडौंको रानीपोखरीमा थुप्रै माछा मरेका दृष्टान्तहरू भने छन् । तर ती माछा जाडोले नभई निस्सासिएर मरेका हुन् । अर्थात् अक्सिजनको अभावले सास फेर्न नपाएर मरेका हुन् । माछाहरू पानीमा घुलेको अक्सिजनबाट सास फेर्दैन् । तिनको सास फेर्ने अंग गालाभित्रको गिल्स (Gills) हो । त्यसले हाम्रो फोक्सोको काम गर्दछ । हाम्रो फोक्सोले हावामा रहेको अक्सिजन सोसेर लिन्छ । माछाको गिल्सले पानीमा घुलेको अक्सिजन सोसेर लिन्छ । तर, त्यो अक्सिजन पानीको H_2O को अक्सिजन भने होइन । हामीले खाने चियामा चिनी घुलेर बस्नै पानीमा अक्सिजन वायु घुलेर बसेको हुन्छ । माछाको प्राणवायु त्यही हो ।

वातावरणविद्हरूले काठमाडौंको वायुप्रदूषण र मीनपचासमा हुनसक्ने ‘टेम्परेचर इन्भर्सन’ (Temperature Inversion) अर्थात् चिसो भू-सतह माथि न्यानो हावाको विर्को बन्द हुने अवस्थाबारे सचेत गराउँदै आएका छन् । तर त्यस सम्बन्धमा हाम्रो चेत कहिले खुल्ने हो थाहो छैन ।

वायु र तापक्रम प्रवाहको सामान्य अवस्था



झन् चिसो वायुको तह

चिसो वायुको तह

न्यानो (प्रदूषित) वायुको तह

धाम जमिनसम्म छिचोलेर लागेको हुन्छ । जमिन सतहनिरको न्यानो वायु उडेर चिसो तहमा र झन् चिसो तहमा जान्छ ।

हामीलाई सास फेर्नको लागि आवश्यक पर्ने अक्सिजन हरिया वनस्पतिले घाम पाएपछि प्रकाश संश्लेषण (Photosynthesis) को प्रक्रियाद्वारा उत्पादन गरिदिन्छन्। त्यसैगरी पानीपोखरीहरूमा जम्मा हुने सूक्ष्म वनस्पति (Phytoplankton) तथा झ्याउ, लेउ (Algae) ले घाम पाएपछि प्रकाश संश्लेषण गर्न थाल्छन् र अक्सिजन पैदा हुन्छ। त्यसरी पैदा भएको अक्सिजनको केही भाग पानीमा नै घुलेर बस्छ र केही भाग वायुमण्डलमा मिसिन जान्छ। रातको अङ्गारोमा अथवा घाम नलागेको दिन ती वनस्पतिले अक्सिजन पैदा गर्न सक्दैनन्। मीनपचासको समय काठमाडौंमा अधिक जाडो बढ्यो भने बाक्लो हुस्सु लाग्छ। हावा चल्दैन। वायु प्रदूषणले गर्दा हुस्सु अरु बाक्लो हुन जान्छ। त्यस अवस्थामा पानीभित्रको वनस्पतिले प्रकाश संश्लेषण गर्न सक्दैनन्। फलतः पोखरीको पानीमा अक्सिजनको मात्रा घट्न थाल्छ। माछाहरू क्रमशः निस्सासिन थाल्छन् र अन्ततः छटपटाएर मर्दै जान्छन्। मरेका माछा पर्लब्क पल्टेर पानीमा तैरन थाल्छन्। यसरी थुप्रै माछा मरेका घटनाहरू हामीले रानीपोखरीमा देखेका छौं।

काठमाडौं खाल्डो पनि रानीपोखरी जस्तै एक विशाल बटुको आकारको उपत्यका हो। यो हावाको विशाल पोखरी हो। त्यही हावामा सास फेरेर हामी बाँचेका छौं।


मेरो स्कूले जीवनको समयमा उपत्यकाको जनसंख्या तीन/चार लाख मात्र हुँदै हो। अहिले त्यसको दशौं गुणा जनसंख्याले त्यही उपत्यकाको हावामा सास फेर्नुपर्दछ। त्यस्तै पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनको संख्या लाखौँ पुरिगसक्यो। ईट्टा बनाउने ईट्टभट्टा र अरु साना-टूला उद्योगको संख्या अरु करिं होला! मान्छेले सास फेर्दा बाहिर पर्याँक्ने कार्बनडाइअक्साइड (Carbon Dioxide) भन्दा लाखौँ गुणा बढी कार्बनडाइअक्साइड र त्यसको साथमा अन्य विपालु वायु (कार्बनमोनोक्साइड, ओजोन, नाइट्रसअक्साइड, सल्फरडाइअक्साइड आदि) लगायत धुवाँ र धूलोका अति सूक्ष्म कणहरू काठमाडौंको

वायुमण्डलमा दिन पर दिन थिपैदै गएका छन्।

मीनपचासको चिसोले गर्दा काठमाडौं उपत्यकाको प्रदूषित वायुलाई बतासले उडाएर लैजान सक्दैन। बरु बाक्लो हुस्सु माथि न्यानो हावाको अर्को तहले उपत्यकालाई बिर्को लगाई बन्द गरिदिन सक्छ। तीन/चार दिन हुस्सु पनि फाटेन, घाम पनि लागेन, बतास पनि चलेन भने अक्सिजन नपाएर उता रानीपोखरीमा माछा मर्ने अवस्था हुन्छ भने यता काठमाडौं खाल्डोमा प्रदूषित वायुको मात्रा अत्यधिक बढ्न जाँदा मान्छेहरू पनि नराम्रो सँग प्रभावित हुन्छन्। बालक र वृद्धवृद्धाहरूको मृत्यु हुन वेरै लाग्दैन। यसै पनि यस्तो बेलामा रुधा, खोकी, दम, श्वासप्रश्वासका रोगले अधिक च्याप्ने हुन्छ। पन्थ/बीस वर्ष पहिलेदेखि नै वातावरणविद्हरूले काठमाडौंको वायुप्रदूषण र मीनपचासमा हुनसक्ने 'टेम्परेचर इन्भर्सन' (Temperature Inversion) अर्थात् चिसो भ-सतह माथि न्यानो हावाको बिर्को बन्द हुने अवस्थावारे सचेत गराउदै आएका छन्। तर त्यस सम्बन्धमा हाम्रो चेत बिहिले खुल्ने हो थाहा छैन। दुघटना नभई नचेत्ने हो भने हामी ठूलै जोखिम पनि मोलिरहेका हुनसक्छौं।

आजभन्दा ६० वर्ष पहिले; सन् १९५२ मा लण्डन शहरमा त्यस्तो 'टेम्परेचर इन्भर्सन' भएको थियो। वायु प्रदूषणले गर्दा त्यहाँ लगभग १२ हजार मानिसको अकालमा ज्यान गएको घटना 'ग्रेट स्मग अफ लण्डन १९५२' को नामले प्रख्यात छ। त्यही बेलादेखि धुवाँ (Smoke) र कुहिरो (Fog) को हुस्सुलाई उनीहरूले 'स्मग' (Smog) भन्ने नयाँ शब्द निर्माण गरे। केही वर्ष पहिलेदेखि मैले पनि धुवाँ, धूलो र कुहिरोको मिश्रण अर्थात् हुस्सुलाई 'धुइरो' भन्न थालेको छु। मीनपचासको जाडोमा २०१० सालभन्दा पहिले गुच्चा, च्याम्पटी (लप्सीको गेडा), पाँँ (कौडीको साठो) माटोको हाँडीका फुटेका टुक्रालाई पैसा जस्तो स-साना चबकी बनाएर दाउ खेल्ने) साइक्लको पाइयार र डण्डीवियो खेलेर बिताएको बाल्यावस्थालाई २०६६ सालको धुइरोमा लटपटिएको सास फेर्दै सम्झिवसेको छु। स्वागत छ मीनपचासलाई !

'टेम्परेचर इन्भर्सन' भएको अवस्था



'टेम्परेचर इन्भर्सन' भएको यस्तो अवस्थामा घाम जमिनसम्म पुँडैन। प्रदूषित वायु उडेर माथि वा बाहिर जान सक्दैन।

जहाँ नागरिक त्यहाँ नागरिक

दैनिक





दरबार स्कूलको अनुभव

ब द्रीनाथ गुरुसँग (शिक्षक, मंसीर २०६५) मैले कति महीना पठें त्यो मलाई सम्झना छैन । तर मैले 'मूलरामायण'को किताब चाहिं उहाँसँग पैरै पढेको हुनुपर्छ किनभने त्यसका निकैओटा श्लोक मलाई अहिले पैनै कण्ठस्थ छैन । जस्तो यो:

कृजन्तम् रामरामेति मधुरं मधुराक्षरम्

आरुत्य कविताशाखम् वन्दे वाल्मीकि कोकिलम् ।

त्यो 'ठूलो घर' मा अरु पनि गुरु र माप्टरसाहेबहरु आउँथे र साधारणतः एक जनासँग पठिसकेर 'प्रमोसन' पाएपछि अर्कासँग पढनुपर्थ्यो । तर मैले त्यसो गर्न पाइनँ । किन हो, मलाई त बन्रीनाथ गुरुपछि कमलपोखरीमा लक्ष्मीनन्दन चालिसेहाँ 'ट्यूसन' मा पठाइयो । लक्ष्मीनन्दन चक्रपाणिजीका छोरा । चक्रपाणिजी चाहिं मेरा बाबु-बाजेहरुका पनि गुरु । त्यति मात्र होइन, मेरो बजैलाई योगवाचिष्ट र गीता पढाउने गुरु पनि चक्रपाणि नै हुनुहुन्थ्यो । त, उहाँकै सुपत्र लक्ष्मीनन्दन । उहाँभन्दा योग्य 'ट्यूसन' मेरा लागि अर्को को हुन्थ्यो र ? विहान-विहान म हिँडेरै पुराँथे घरबाट गैंडीधारा, गोमागाणेश र नक्साल हौदै कमलपोखरीसम्म ।

लक्ष्मीनन्दनजीसँग ६ महीना जति नेपाली र अंग्रेजी पढेपछि म स्कूल जान 'योग्य' भएछु । अनि मलाई दरबार स्कूल पठाइएको थियो १९६४ सालमा । फागुनमा होला । त्यहाँ म 'एठथ व्लास' (अहिलेको व्लास थी) मा भर्ना भएँ । सके दरबार स्कूलमा सबभन्दा तल्लो कक्षा नै त्यही थियो । दरबार स्कूलको दिक्षणपछि रहेको, छुई भवन 'मजलीस घर'मा थियो हाम्रो व्लासरूम । त्यो मजलीस घरको भुइँतलाको ठूलो हललाई बारेर तीनोटा व्लासरूम बनाइएका थिए-एठथ, सेभेन्थ र सिक्षण (ऐलेका व्लास थी, फोर र फाइभ) । मजलीस घर पहिले पहिले छुई इकाई थियो । नब्बे सालपछि मात्र त्यो दरबार स्कूल अन्तर्गत आएको हो । नब्बे सालको भुईचालोले उपत्यकालाई हल्लाएर भाताभुङ्ग पारेपछि, नयाँ निर्माणको दौड चल्यो । नयाँसङ्कर (जुद्ध सङ्कर) बब्रे कममा त्यसको सिरानै नेर 'मजलीस घर' नयाँ बन्ने भएछ । तर फारसी र उर्दूको मोह त्यागिसकेका नेपालका नयाँ विद्वानहरूले त्यस नयाँ भवनलाई पुरानो नाम दिन नमानेर मजलीस घरलाई अनुवाद गरेर नयाँ न्वारान गरेछन् 'सभागृह' भन्ने ! त्यति भएपछि मात्र मजलीस घर दरबार स्कूलको स्वामित्वमा आएको रहेछ । यो कुरा मैले पछि मात्र बुझेको हुँ ।

'सभागृह'को नाम आइहालेकोले यसै प्रसङ्गमा एउटा अर्को पनि क्षेपक जोडूँ । अहिले त्यो सभागृह छैन । त्यसको जग्गा अर्को भवन उभिएको छ 'विशाल बजार' भन्ने विशाल भवन । तर मलाई चाहिं त्यो सभागृहको माया लाग्छ, किनभने मेरो त्यस भवनसँग एउटा प्राज्ञिक सम्बन्ध थियो, 'अकेडेमिक कनेक्सन' । २००२ सालमा त्यही सभागृहमा मैले एसएलसी जाँच दिएको थिएँ । हल भव्य थियो, निकै ठूलो । एसएलसीमा सबै स्कूलहरुको एउटै सेन्टर हुन्थ्यो तिनताका । नेपालभरका विद्यार्थी थिए- वीरगञ्ज, विराटनगर र पाल्पा पोखराका पनि हो क्या रे । पैलेपैले एउटै बेन्चमा दुई तीन जना बसेर जाँच दिन्थ्यो । त्यहाँ त छुट्टाउँडै मेच र टेबुलको व्यवस्था थियो ! मैले पनि एकलाईटी टेबुलमा बसेर उत्तरपुस्तिकामा मेरो सिम्बोल नम्बर 'फिफ्टीन ओ' मात्र लेखेर परीक्षा दिएको थिएँ । शानै अर्को थियो हाम्रो, फुर्ती नै बेरलै !

पैले दरबार स्कूल र मजलीस घरका बीचमा खाली जग्गा थियो-बीस पच्चीस हातको । मजलीस घर आफ्नो भएपछि दरबार

स्कूलका हेडमाप्टर स्ट्रोराज बाजेलाई त्यो खाली जग्गाको 'सदुपयोग' गर्न विचार फुरेछ । त्यो ठाउँमा एउटा पुलघर बनाइयो । अनि त्यसका दुवै तलामा क्लास रूमहरू बनाइए । यो सबै मैले देख्दादेख्दै भएको हो । त्यसको माथ्वो तलाको त्यो फराकिलो कोठामा त मैले पढन पनि पाएको थिएँ एक वर्ष, फोर्थ क्लास (क्लास सेमेन) मा !

त, चौराब्बव्वे सालमा दरबार स्कूल भर्ना भएको थिएँ म । क्लासमा मेरो रोलनम्बर २६ परेको थियो । विहान टिचरले एकपटक हाजिरी लिन्थे । त्यसबेला उनले 'ट्वेन्टी नाइन' भन्दा मैले उठेर 'प्रेजेन्ट सर' भन्नुपर्थ्यो । त्यही सिकाइएको थियो मलाई । एक दुई दिन पछि त मलाई त्यो 'ट्वेन्टी नाइन' भन्ने आवाज नै मीठो लग्न थालेको थियो ! अनि, आफन्त जस्तो लागेको थियो पूरै क्लास । त्यसपछि भद्रखारो पन्थ्यो । मेरो सातो नै गयो । त्यसमा खलनायक भैंशिए अनाहक विचरा हाम्रा एक जना शिक्षक । त्यो कुरा म अलि पछि बताउँछु ।

पैले मेरो साथी प्रकरणमा जाऊँ । पहिलै दिन मैले स्कूलमा तीन जना साथी बनाएँ, त्यसै दिन भर्ना भएकाहरू, डिल्लीराज, गणेशबहादुर र पुरुषोत्तमनारायण । उनीहरूको थरसँग मलाई कुनै सरोकार थिएन । महानौपछि मात्र मलाई थाहा भयो उनीहरूको थर रहेछ क्रमशः उप्रेती, माली र सुवाल । पछिल्ला दुई जनालाई तलै छाडेर डिल्लीराज र म क्लास चढेर गयौ । एसएलसी गर्जेल हामी दुवै साँगै थियौ, क्लेज पुरोपछि डिल्ली साइन्स्टर्स लागे म आर्ट्समा । हामी छुट्टियौ । भए पनि हाम्रो मित्रता कायम रह्यो पछिसम्म, २०६६ सालमा डिल्लीराजको प्रयाणकालसम्म । इति मित्र प्रकरण ।

अब, माथिको स्कूलदेखि तर्सेको कुरा जोडूँ । रुधासुगा क्यै लाग्यो कि जरो आयो के भएर हो, भर्ना भएपछि शुरूमै म २/३ दिन स्कूल जान सकिनँ । त्यो दुईतीन दिनपछि म स्कूल आएँ । 'फस्ट पिरियड' मा हाजिरी लिंदा टिचरले 'ट्वेन्टी नाइन' भनेपछि मैले उठेर 'प्रेजेन्ट सर' भनें । उहाँले हाजिरी लिन छाडेर मलाई बोलाउनुभयो । म गएँ, उहाँले मेरो कपाल समातिहालनुभयो । र भुल्लाउदै, 'मुकुन्द इन्दिरा' मा पुनाचाले भन्ने भाकामा भनुभयो, "वदमास, यतिका दिन काँ थिस् ?" मेरो त सातो गैहाल्यो ! कहाँ जवाफ दिनु ? म त रुन पो थालै । अनि उहाँले मेरो कपाल छाडिनुभयो । मैले बेन्चमा बस्न जान पनि विसैँ । म त त्यही उभिएको उभिये भएछु ! त्यसपछि के के भयो म सबै सम्झनँ । अनि त म स्कूल भन्ने शब्ददेखि नै तरिन थालै । धेरै दिन लाग्यो त्यसपछि मलाई स्कूलसँग रतिन ।

त्यो मेरो सातो लिने शिक्षकको नाम लिएर अब उहाँलाई क्यै फरक पर्दैन किनभने उहाँ उहिले नै गाली र प्रशंसाले नछुने ठाउँमा पुगिसक्नुभयो । उहाँ हुनुहुन्थ्यो- लगानटोलका भैरवबहादुर (राजभण्डारी हो) कि क्या) माप्टरसाहब । विचरा उहाँले मलाई कुटेपिटेको केही होइन, कपाल समातेको मात्र हो । म नै बढी डराएर रोएको हुँ । तर, त्यसपछि सातो त मेरो भन्दा बढी उहाँकै गएछ । किनभने यो कुरा माथि सर्दैसर्दै बवरमहलसम्म पुगेछ डाइरेक्टर जर्नेलसाहेब, मूर्गेन्द्र शमशेरकहाँ र त्यहाँबाट खप्की आएछ, "जागिर खाने मन छ कि छैन ? सोध्न्" भन्ने ।

शुरू शुरूमै यति नमीठो घटना भयो । तर त्यसपछि रुण्डै दश वर्षसम्म दरबार स्कूलमा रहँदा अरु कुनै अप्रिय भवितव्य मैले व्यहोर्नु परेन । मेरो अनुभव सुखात्मक नै रह्यो ।

sms प्रतिक्रियाका लागि Itr<space>5006



Notice

GOLDEN JUBILEE SCHOLARSHIP SCHEME 2012-13

EMBASSY OF INDIA, KATHMANDU

CONSULATE GENERAL OF INDIA, BIRGUNJ (NEPAL)

[FOR UNDERGRADUATE COURSES FOR NEPALESE STUDENTS STUDYING IN NEPAL]

Embassy of India, Kathmandu invites applications for scholarships on prescribed data sheets from **Nepalese nationals** enrolled in first year of undergraduate courses in recognized educational institutions in Nepal. During the academic year 2012-13, hundred (100) scholarships will be awarded under the scheme as per the following distribution:-

- i) Medical 25 (5 years course)
- ii) Engineering 25 (4 years course)
- iii) Other disciplines 50 (3 years course)
(B.Sc, B.A, BBS, B.Com, B.Ed, etc)

2. Eligibility:

Candidates must be a Nepali citizen and have secured at least 70% marks in aggregate at the Intermediate (+2) level/ Class 12th and family income of the candidate must be less than NRs. 1,20,000/- per annum. **Note:** Those who have already received or are receiving scholarship for any course under this scheme **are not eligible to apply.**

3. Age Limit:

Applicants should be between 17 and 22 years of age as on 1st July 2012 for all undergraduate courses.

4. Scholarship Amount:

Selected students in medical/engineering disciplines will get a scholarship of NRs.3,000/- per month. The scholarship for students in other disciplines will be NRs. 2,000/- per month. The scholar-

ship will be discontinued if the percentage of marks obtained by the awardees falls below 50% in each year or for any other reason that the Embassy may deem necessary.

5. Selection Process:

- i) Selection will be based on merit. Short listed candidates will be called for interview which will be conducted in Kathmandu and Birgunj in Nepal tentatively in **January/ February 2013**. Outstation candidates called for interview will be reimbursed conveyance charges up to a maximum of NRs. 500/- on producing proof of having undertaken the journey i.e. bus/ air tickets.
- ii) Names of candidates short-listed for interview will be placed on Indian Embassy website and intimation to this effect will be given through advertisement in newspapers. Candidates are advised to interact solely with the Education Wing, Embassy of India, Kathmandu and CGI Birgunj for the scholarship scheme. The candidates should indicate their address and contact telephone numbers/ e-mail address clearly on the data sheet. Any change in address/ telephone number should also be intimated immediately through letter. Candidates are advised to check the website to ascertain the status of their application.
- iii) **50 scholarships** will be reserved for students belonging to districts (25) identified by Gov-

ernment of Nepal as educationally disadvantaged. These are Morang, Dhading, Sindhuli, Kavrepalanchok, Nawalparasi, Sindhupalchok, Rupandehi, Nuwakot, Kanchanpur, Dangdeukhuri, Sunsari, Banke, Makwanpur, Kapilvastu, Parsa, Saptari, Sarlahi, Rautahat, Mahottari, Dhanusha, Bara, Kailali, Bardiya, Siraha and Rasuwa.

- iv) Children of retired/ serving Nepalese soldiers in Indian Army are required to furnish a certificate to this effect that he/she is a child of serving/ex-serviceman personnel of Indian Army and send their application through **Asstt. Military Attache (Welfare), Embassy of India, Kathmandu.**
- v) Candidates belonging to or studying in Dhanusha, Mahottari, Sarlahi, Rautahat, Bara, Prasa, Makwanpur and Chitwan may send their applications to **Consulate General of India, Shreepur, Birgunj.** However, candidates from above districts presently studying in Kathmandu may submit their application to Education Wing, Embassy of India, Kathmandu. All other candidates should submit their application forms at Embassy of India, Kathmandu.

6. Instruction for filling Data-sheet

- i) The data-sheet may be downloaded from the Indian Embassy website www.indianembassy.org.np and should be filled-in legibly, preferably typed and should be submitted in **one (01) copy only.**
- ii) Candidates should attach one attested photograph, attested photocopies of citizenship certificate, mark-sheet of class XII (Transcript only) and parental income certificate issued by CDO only where the student is studying. **Original documents need not be attached at this stage.** Candidates who are not in possession of citizenship certificates should enclose copy of citizenship certificate of either mother or father. Data-sheet may be submitted personally or by post to the office of Attache (Education), Embassy of India, P.O Box- 292, Kapurdhara Marg, Kathmandu or Consulate General of India, Shreepur, Birgunj, not later than **December 21, 2012.** Forms will be accepted on all working days between 1000 hrs. to 1200 hrs.
- 7. Data-sheet should be strictly in the format specified in the Indian Embassy website www.indianembassy.org.np.

Embassy of India, Kathmandu

Silver Jubilee Scholarship Scheme for Post- Graduate, Ph.D Courses, Dr. Homi J. Bhabha Scholarship Scheme for ME and Scholarships for M.Sc (Agriculture) Course 2013-14

Embassy of India, Kathmandu invites applications for scholarships, on prescribed data-sheet, from Nepalese nationals desirous of pursuing the following post-graduate/Ph.D courses in Indian Universities and Institutions during the academic year 2013-14.

I.

- (i) **Silver Jubilee Scholarship Scheme:** Provides scholarships for **Post-Graduate (MBA/MCA/M.Sc/MA) and Ph.D studies** in all courses except Engineering, Agriculture, Medicine and para medical. For post graduate courses,

applicants should be graduates, should have minimum 60% marks in aggregate at the bachelors' level from a recognized University /Institute, minimum 60% marks in English in Class XII and should be 30 years or less as on July 1, 2013. Subject opted for post-graduation should be compatible with the subject taken at bachelor's level. For Ph.D course, applicants should be post graduate from a recognized University/ Institute with good academic record fulfilling the requirements of the concerned institute. Age limit for PhD is 35 years for men and 45 years for women as on July 1, 2013.

- (ii) **Dr. Homi J. Bhabha Scholarship Scheme:** Provides scholarships for **ME course** in India. Applicants should be 25 years or less as on July 1, 2013 and should have minimum 60% aggregate marks in BE.
- (iii) **M.Sc (Agriculture) Course:** Applicants should be 25 years or less as on July 1, 2013 and should have minimum 60% marks in aggregate in B.Sc. (Agriculture) and minimum 50% marks in English in Class XII.
- v) Dhanusa, Mahottari, Sarlahi, Makwanpur and Chitwan districts should submit their applications to Consulate General of India, Shreepur, Birgunj.
- v) Similarly candidates of **Siraha, Udaypur, Saptari, Sunsari, Morang, Dhankuta, Jhapa and Ilam** should submit their forms at **Embassy of India, Camp Office, Biratnagar**.
- vi) Candidates belonging to rest of Nepal should submit their application forms to **Embassy of India, Kathmandu**.

Only those candidates who have passed their Bachelor and Post Graduate level examinations can apply for the above Post- Graduate and Ph.D courses respectively.

2. Selection Process:

- (i) Short-listed candidates will be called for interview, which will be conducted in Kathmandu, Birgunj and Biratnagar. They are advised to interact solely with the Education Wing, Embassy of India, Kathmandu or Consulate General of India, Birgunj or Embassy of India, Camp Office, Biratnagar about the scholarship. The candidates should indicate their address and contact telephone numbers / e-mail address clearly in the prescribed column of the application form. Any change in address/telephone number should also be intimated immediately through a letter.
- (ii) Selection will be based on the applicant's academic record and performance in the interview. However, nomination of a candidate by the Embassy does not guarantee admission to any Indian college/university for the above courses. Confirmation of admission by the Embassy will be given only after receipt of the same from the concerned Indian University. **Request for change of college/ institution or transfer of scholarship after placement will not be entertained. If candidates withdraw or reject the scholarship offered by the Embassy due to non- placement in a college/institution of their choice, they will be debarred from future scholarship of the Embassy.**
- iii) Submission of incorrect information/Incomplete application forms by the candidate may result in forfeiture of the scholarship at any stage.
- iv) Candidates belonging to **Bara, Parsa, Rautahat,**

3. Instructions for filling form:

- i) The application form may be downloaded from the Indian Embassy website www.indianembassy.org.np, filled in legibly, preferably typed and should be submitted in six copies. Candidates are required to submit application at only one place i.e. either at Embassy of India, Kathmandu or at Consulate General of India, Birgunj or Embassy of India, Camp Office, Biratnagar alongwith the original counterfoil of Bank Voucher, showing that the application fee of Rs.400/- has been deposited in the Education Wing, EOI, Kathmandu's **Account No. 17725240200331 of any Nepal SBI Bank, anywhere in Nepal or Consulate General of India, Shreepur, Birgunj, or Embassy of India, Camp Office, Biratnagar not later than December 21, 2012.**
 - ii) Candidates should attach latest passport size attested photographs, duly attested mark sheets/ transcripts of Class XII/ Graduation/ Post Graduation and citizenship certificate. Candidates are requested to submit photocopy of citizenship duly translated in English language and **certified by Notary Public. Originals need not be attached at this stage.**
 - iii) Forms will be accepted on all working days between 1000 hrs to 1200 hrs at Embassy of India, Kathmandu. Application fee once deposited will not be refunded or adjusted under any circumstances.
- Note: Candidates who have availed any scholarship earlier under Government of India sponsored scholarship for studying in India will not be considered for selection again.**

अनुकूल रहने पाठ : बड़लादेशी अनुभव

■ रवि वेन्जू

कार्बन उत्सर्जनमा विकासोन्मुख राष्ट्रहस्ते विकसित देशको तुलनामा साहै कम योगदान गर्छन्। तर, वायुमण्डलमा पुगेको हरितगृह र्याँसको असरले भने मुलुकहरूलाई धनी र गरीब भनेर छुट्टाउदैन। जलवायु परिवर्तनको प्रतिकूल असर सबै राष्ट्रमा त्यक्ति कै पर्छ। आर्थिक, प्राविधिक आदि हिसाबले कमजोर राष्ट्रले बढी जोखिम भोग्नपर्छ किनभने चुनाती सामना गर्ने तिनको क्षमता विकसित राष्ट्रको तुलनामा च्यून हुन्छ। विकासोन्मुख मुलुकका पनि कमजोर वर्गको जीवनस्तरमा जलवायु परिवर्तनको नकारात्मक प्रभाव अछ बढी पर्छ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर पर्न सबने नेपालको एउटा छिसेकी मुलुक हो, बड़लादेश। विश्व तापक्रम वृद्धि हुँदा ध्रुवीय हिउँ परिलएर समुद्री सतह बढ्न जाँदा त्यसबाट प्रभाव पर्ने मुलुकमा बड़लादेश पर्छ। समुद्र सतहबाट कही मात्र माथि रहेको र ढूलो जनसङ्ख्या भएकाले जलवायुसञ्चयनी संवादमा बड़लादेशको उदाहरण अगाडि आउँछ। त्यहाँका सरकार एवं स्वतन्त्र विश्लेषकहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो मुलुकको चासो र जोखिम सक्षक ढाँगले उठाउने पनि गरेका छन्।

जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि र वर्षाको चरित्रमा समेत फेरबदल आउन सबने कुरा विभिन्न अनुसन्धान, आकलन तथा स्थानीय अनुभवबाट पनि प्रष्ट हुँदैछ। वर्षाको चरित्रमा फेरबदल हुँदा अधिकांश बासिन्दा कृषिमा निर्भर रहेको बड़लादेश जस्ता देशको जीवनस्तरमा पर्ने असर चुनातीपूर्ण हुन्छ। समयमा वर्षा नभए बालीको उत्पादकत्वमा ह्रास आई खाद्यान्न सङ्कट समेत सिर्जना हुन सक्छ।

यस्ता प्रतिकूल असरहस्तबाट स्थानीय समाज र बासिन्दालाई कसरी सुरक्षित राख्ने भन्ने महत्वपूर्ण प्रश्न हो। के यस्ता जोखिमसित अनुकूल रहन विकासोन्मुख मुलुकका बासिन्दा सक्षम होलान्? स्थानीयस्तरमा अनुकूलनका उपयोगी उपायहरूको खोजी आवश्यक छ। यसै पनि मानिसहरू चुप लागेर बस्दैनन्, आफै पनि प्रयास गर्छन्। यस्ता प्रयासलाई कसरी सरकारी प्रयासले टेवा पुऱ्याउने?

यो पंक्तिकारलाई बड़लादेशमा स्थानीयस्तरमा अनुकूलनका केकस्ता उपायहरू गरिएका छन् भन्ने जानेबुङ्गे मौका मिलेको थियो। बड़लादेशको गोपालगान्ज जिल्लाअन्तर्गत पर्ने गोवालग्राम र बैकृष्णपुर गाउँमा ‘बीसीएस’ नामक स्थानीय संस्थाको सहयोगमा अनुकूलनका उपायहरू अपनाइएका छन्। यी दुई गाउँमा ५०० को हाराहारीमा जनसङ्ख्या छ। मुख्य जीविकोपार्जन कृषि रहेको यहाँका बासिन्दाहरू माछा मार्ने, गाईबस्तु पालने र ज्यालादारी गर्ने पनि गर्छन्। पानी जम्ने र डुबान—दुबै गाउँको मुख्य समस्या हो। वर्षात्मा सबैजसो घर र खेतीयोग्य जिमिन बाढीका कारण डुबानमा पर्ने गर्छन्। एक ठाउँबाट अर्को ठाउँमा जान बासिन्दाहरू ढुङ्गा प्रयोग गर्छन्। पौडिनुपर्ने बाध्यता पनि पर्छ। डुबानले महिला, बालबालिका तथा वृद्धवृद्धाको अवस्था छन्।

अपठ्यारो बनाउँछ। घर, खेत र जग्गा डुबेपछि महिलाहरूलाई शौचालय प्रमुख समस्याका रूपमा देखिन्छ। कतिपय महिला त खाना र पानी समेत नखाई बस्तु, शौचालय जानु नपरोस् भनेर। मानव सभ्यता नसुहाउँदो यस्तो व्यवहारले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ।

विश्व तापक्रमसँगै समुद्री सतह बढ्यो भने डुबान भइरहने बड़लादेशमा थप समस्या उत्पन्न हुनेछ। यस्तो स्थितिमा स्थानीयस्तरमा अनुकूलनका उपाय अपनाइँदा भविष्यमा जोखिमबाट बच्न सकिन्छ। निदानका उपायका रूपमा बीसीएसको सहयोगमा गाउँका घरहरू डुबानले नभेट्ने गरी उठाइएका जगमा बनाइएका छन्। यी घरको उचाइ सन् १५८८ को बाढीलाई आधार लिएर बढाइएको छ। सन् १५८८ को बाढीलाई बड़लादेशको इतिहासको सबैभन्दा विनाशकारी बाढीको रूपमा लिइन्छ। बीसीएसले प्रारम्भिक अध्ययनको लागि ३० घरको उचाइ लगभग ४ देखि ५ फिटसम्म बढाइएको छ। यसरी घरलाई बाढी तथा डुबानबाट सुरक्षित राख्ना स्थानीय बासिन्दाको जीवनस्तर सुधिएको छ। उनीहरूका वस्तुभाउ पनि जोगिएका छन्। बाढी र डुबानले घर बिगारेपछि त्यसलाई मर्मतसम्भारमा लाने खर्च तथा मिहिनेत पनि कम भएको छ। प्रारम्भिक अध्ययनको तीन वर्षमा नै ६६ परिवारले आफ्नो घरको उचाइ बढाइएर सुरक्षित भएका छन्। त्यसका लागि बीसीएसले प्रतिघरलाई २ हजार टाका दिएको थियो भने बाँकी श्रम र लगानी सम्बद्ध परिवारले नै जुटाइएका थिए।

कृषियोग्य जिमिन डुबानमा पर्ने प्रभावबाट उम्किन काठमा माटो भरेर कृत्रिम जिमिन बनाइएको छ जुन पानीमा तैरिन सक्छ। प्रशस्त रूपमा पाइने जलकुम्भी कारलाई पानीमा तैरिने गरी १२१ मिटरको प्लट बनाइन्छ। यसलाई स्थानीय भाषामा ‘वाइरा’ भनिन्छ। यस्तो वाइरामा विभिन्न तरकारीहरू उत्पादन गरिन्छ। त्यसैगरी काठको फल्याकमा माटो भरेर पनि तरकारीहरू उज्जाइन्छ। यसरी डुबानका कारण खेती गर्ने कठिन भएको स्थितिमा यस्ता कृत्रिम जिमिनमा तरकारीहरू उत्पादन गर्दा स्थानीयको पोषणको आवश्यकता केही हादसम्म भए पनि पूरा हुने गरेको छ। यसरी वर्षाको समयमा तयार गरिएको वाइरालाई सुख्खा याममा जैविक मलको रूपमा बालीमा प्रयोग गरिन्छ।

स्थानीयस्तरमा गरिएका यस्ता उपाय जलवायु परिवर्तनबाट हुनसक्ने बढ्दो जोखिमलाई कम गर्ने र जीवनस्तर उकास्नमा सहयोगी छन्। यस्ता उपायहरू अरू बाढी र डुबानग्रस्त राष्ट्रहरूका लागि पनि उपयोगी हुनसक्छन्। तर पनि, समग्रमा कार्बन उत्सर्जन नघटाइक्न यस्ता उपायकै भरमा करोडौं घरपरिवारलाई अनुकूल राख्ने प्रयास भने पूर्ण सफल नहन सक्छ।

(रवि वेन्जू आइसेट-नेपालमा अनुसन्धान सहायकका रूपमा कार्यरत छन्।)

sms प्रतिक्रियाका लागि Itr<space>5006



ज्ञान निर्माणका केही उपाय

कुनै पनि विद्यार्थीले निर्माण गर्ने ज्ञान र सिक्ने सीपिको सम्बन्ध सहभागितामा निर्भर गर्छ। दक्ष र सक्षम शिक्षकका कक्षामा अध्ययन गर्ने हरेक विद्यार्थी सबैजसो क्रियाकलापमा सक्रिय रूपमा सहभागी रहन्छन्। त्यस्ता शिक्षकले विद्यार्थीको सहभागितालाई बानीको रूपमा विकास गरेका हुन्छन्। शिक्षण सिकाइ क्रियाकलापमा प्रत्येक विद्यार्थीको अनिवार्य सहभागिता भन्न जति सजिलो छ त्यसको व्यावहारिक प्रयोग त्यतिकै कठिन पनि छ।

प्रगतिशील शिक्षण कार्यमा शिक्षकको भूमिका परम्परागत शिक्षण सिकाइ क्रियाकलापमा भन्दा बढी हुन्छ। शिक्षकको सफलता उसले विद्यार्थीलाई शैक्षणिक क्रियाकलापमा कर्तिको सहभागी गराएको छ भन्ने कुराले निर्धारण गर्दछ। तर शिक्षकको सफलता वा असफलता जाँच्ने कसी यो मात्र भन्ने होइन। यहाँ एउटा मनन् गर्नुपर्ने कुरा के हो भने; जति धेरै विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय रूपमा सहभागी गराउन सकिन्छ, उति धेरै विद्यार्थीले ज्ञान निर्माण प्रक्रियामा सहभागी हुने मौका पाउँछन्। यसले थप ज्ञान निर्माण गर्न आवश्यक सीपहरू सिक्ने अवसर जुटाइदैन्छ र साथै विद्यार्थीले सिकेका सीपामा निखारपन ल्याई दक्षता हासिल गर्ने मौका प्रदान गर्दछ।

तलका परिच्छेदमा विद्यार्थीलाई सिकाइ क्रियाकलापमा सक्रिय सहभागी गराउने पाँच वटा सूत्रबारे छलफल गरिन्छ:

क) कोल्ड कल (Cold Call)


कुनै शिक्षकले विद्यार्थीको नाम बोलाएर प्रश्न सोध्न र नाम बोलाएको विद्यार्थीलाई उत्तर भन्न लगाउँछन्। कर्ति शिक्षकले प्रश्न समूहमा सोध्न र उत्तर थाहा भएका विद्यार्थीलाई हात उठाउन भन्दछन्। हात उठाएका मध्येबाट एकजना छानी उत्तर भन्न लगाउँछन्। अनि कुनै शिक्षकले चाहिं समूहमा प्रश्न सोध्न, हरेक विद्यार्थीलाई उत्तर सोच्न केही समय दिन्छन् र समूहबाट एकजना विद्यार्थी छानी उत्तर भन्न लगाउँछन्। माथिको पहिलो र दोस्रो उदाहरणमा कुनै एकजना विद्यार्थीले मात्र शिक्षकले सोधेका प्रश्नको उत्तर दिन्छ। तर तेस्रो उदाहरणमा भने शिक्षकले सोधेका प्रत्येक प्रश्नको उत्तर प्रत्येक विद्यार्थीले दिएका हुन्छन्। यो पद्धतिलाई 'कोल्ड कल' भनिन्छ।

विद्यार्थीले हात उठाओस् वा नउठाओस्; विचार वा उत्तर अभिव्यक्त गर्न तत्परता देखाओस् वा नदेखाओस्; शिक्षकले विद्यार्थीलाई नाम बोलाएर उत्तर भन्न वा उसको विचार व्यक्त गर्न बाध्य पार्ने विधि नै 'कोल्ड कल' विधि हो। यो विधि अपनाउँदा एउटा वा केही विद्यार्थीको विचारले मात्र कक्षा निर्देशित वा प्रभावित हुन्दैन। कक्षाका प्रत्येक सदस्यले उत्तिकै मौका पाउँछन्।

एउटा शिक्षकको नाताले हामीले कक्षामा यस्तो पद्धति अपनाउन पर्छ, जसले गर्दा हरेक विद्यार्थीले हरेक प्रश्नको उत्तर दिनुपर्ने होओस्-चाहे उसले हात उठाओस् वा हात नउठाओस्, चाहे उसलाई उत्तर थाहा होस् वा नहोस्। यसरी प्रश्न सोधनाले विद्यार्थीहरू जहिले पनि

ध्यान दिने र जति बेला पनि उत्तर दिन तयार हुने गर्दछन्। प्रश्नको उत्तर सही र गलत भन्दा पनि विद्यार्थीले जानेको कुरा समूहमा व्यक्त गर्ने र नजानेको कुरा विना हिचकिचाहट सोध्ने कुरा अत्यन्त महत्वपूर्ण हुन्छ। यसरी प्रश्न सोधनाले निम्न फाइदा हुन्छ:

1. यसले विद्यार्थीको बुझाइ जाँच्न सहयोग गर्दछ। हामीले जुन विद्यार्थीको बुझाइ जाँच्न चाहेको हो 'कोल्ड कल' पद्धतिको सहायताले उसको बुझाइ जाँच्न सकिन्छ। नत्र त्यो विद्यार्थीले हात नउठाउन र सहभागिता नजानउन पनि सक्छ। मानौं कुनै विद्यार्थी कक्षामा शिक्षकले प्रश्न सोधा पनि बोल्दैन र हात पनि उठाउदैन। अब कसरी त्यस्ता विद्यार्थीको बुझाइ जाँच्ने? यो समस्याबाट मुक्ति पाउने उपाय भनेको 'कोल्ड कल' नै हो।
2. 'कोल्ड कल' ले शिक्षक र विषयवस्तु दुवैको गति वृद्धि गर्दछ। कसलाई उत्तर भन्न दिने, कसलाई आफ्नो विचार अभिव्यक्त गर्न दिने भन्ने कुरा शिक्षकको स्वविवेकमा भर पर्ने भएकोले यो विधि अपनाउँदा समयको बचत हुन जान्छ, जसले कक्षालाई छिटो अगाडि बढ्न मद्दत गर्दछ।



३. 'कोल्ड कल' ले शिक्षकलाई कक्षाकोठाभित्र बृहत् रूपमा कार्य विभाजन गर्न समेत मदत गर्दछ । शिक्षकले विद्यार्थीलाई क्रियाकलापमा सहभागी गराउन मात्र उनीहरूको नाम बोलाउँदैनन् । विद्यार्थीले व्यक्त गरेका विचारलाई पनि मूल्य प्रदान गर्दछन् । कक्षामा धेरै विद्यार्थी आफूले जानेका कुरा व्यक्त गर्न र नजानेका कुरा सोधन इच्छुक हुन्छन् । शिक्षकले आफूलाई विकसित नगर्ने हो भने यस्ता इच्छुक विद्यार्थी स्वतः निष्क्रिय बन्दै जान्छन् ।
४. 'कोल्ड कल' ले शिक्षकलाई बृहत् रूपमा कामको बाँडफाँड गर्न र हरेक विद्यार्थीमा पुग्न मदत गर्दछ । यदि 'कोल्ड कल' लाई कक्षाकोठाको संस्कृति बनाउन सकियो भने विद्यार्थीको नेतृत्व क्षमता र दक्षता पनि अभिवृद्धि गर्न सकिन्छ । यो विधि कक्षाकोठामा अनुशासन कायम गर्न भन्दा पनि विद्यार्थीलाई सक्रिय सहभागी तुल्याउन प्रयोग गरिने विधि हो । यदि 'कोल्ड कल' विधि केही समयको लागि मात्रै भए पनि कक्षाकोठामा प्रयोग गरियो भने यसले विद्यार्थीको व्यवहारमा नै परिवर्तन ल्याइदिन्छ । यसले विद्यार्थीलाई कुनै पनि बेला सोधिने प्रश्नको लागि तयार पारिदिन्छ । जब शिक्षकले प्रश्न सोध्नु त्यसले हरेक विद्यार्थीलाई सोचन बाध्य पारिदिन्छ । तर 'कोल्ड कल' कहिलेकाही मात्र अभ्यास गर्नु भन्दा निरन्तर या दैनिक प्रयोग गर्नु फलदायी हुन्छ ।
- 'कोल्ड कल' नियमबद्ध हुन्छ । शिक्षकले सोधने हरेक प्रश्न कैने एक विद्यार्थीप्रति लक्षित नभई कक्षाका सबै विद्यार्थीप्रति लक्षित हुन्छ । यो पढ्दातिको प्रयोग कुनै विद्यार्थीलाई दण्डित गर्नका निम्नि गरिदैन; बरु विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गर्न प्रयोग गरिन्छ । यो विधि नितान्त सकारात्मक छ । किनभने यसले विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय सहभागी बनाउँछ र उसको सिकाइमा प्रगतिको

विद्यार्थीले हात उठाओस् वा नउठाओस्; विचार वा उत्तर अभिव्यक्त गर्न तत्परता देखाओस् वा नदेखाओस्; शिक्षकले विद्यार्थीलाई नाम बोलाएर उत्तर भन्न वा उसको विचार व्यक्त गर्न बाध्य पार्ने विधि नै 'कोल्ड कल' विधि हो । यो विधि अपनाउँदा एउटा वा केही विद्यार्थीको विचारले मात्र कक्षा निर्देशित वा प्रभावित हुँदैन ।

लागि लजालु र चुप लागेर बस्ने विद्यार्थीहरू समेतलाई उत्तर दिन सक्षम बनाइदिन्छ ।

यदि शिक्षकले 'कोल्ड कल' विधि प्रयोग गर्ने हो भने शुरुमा न्यूनस्तरका प्रश्न र विस्तारै उच्चस्तरका प्रश्न सोधनपर्दछ । यो विधि अपनाउँदा पहिले जानेका वा उनीहरूको पूर्व ज्ञानबाट शुरू गरेर विस्तारै बृहत् चुनौतीपूर्ण र कठिन क्षेत्रफल लैजानु श्रेयपकर हुन्छ ।

तलको उदाहरण हेरौ । कक्षा ६ का शिक्षकले ४ वटा वाक्यहरूमध्ये कुन चाहिँ वाक्य पूर्ण भनेर छलफल शुरू गर्दछन् ।

शिक्षक: मन्दिप तलको एउटा प्रश्न पढ त ।

मन्दिप: (मन्दिप कार्यपत्र हेर्दै) के तिमीहरूले फर्सीको बियाँ देखेका छौ ?

शिक्षक: विदित, यो प्रश्नमा कर्ता छ ?

विदित: छ, सर ।

शिक्षक: उसो भए यो वाक्यको कर्ता के हो ?

विदित: 'तिमीहरू' सर ।

शिक्षक: एकदम ठीक, सुवान के यो वाक्यमा क्रिया छ ?

सुवान: छ, सर ।

शिक्षक: उसो भए यस वाक्यको क्रिया के हो ?

सुवान: 'देखेका छौ' ।

शिक्षक: 'देखेका छौ' धेरै राम्रो । के माथि प्रस्तुत गरिएको वाक्य पूरा छ ? लक्षी ।

लक्षी: छ, सर

शिक्षक: के यो विकल्प हामीले खोजेको पूर्ण वाक्य हो ?

लक्षी: हो सर । किनभने यो वाक्यमा उद्देश्य र विधेय कर्ता र क्रिया दुवै पक्ष छन् ।

शिक्षक: ल उसो भए अगाडि बढौं । अब के गर्नुपर्दछ, प्रिया ।

प्रिया: अब हामी बाँकी रहेका तीन वटा विकल्प पनि पढौं सर ।

माथिको उदाहरणमा छोटो समयमा पाँच जना विद्यार्थीलाई सहभागी गराइएको छ । यहाँ चलाखीपूर्ण तरीकाले सजिलोबाट जटिलतातर्फ विद्यार्थीलाई ढोन्याइएको छ । पहिलो विद्यार्थीलाई उसको अगाडि भएको कुरा सोधिएको छ । दोस्रो विद्यार्थीलाई हो/होइन प्रश्न सोधिएको छ । तेस्रो विद्यार्थीलाई के, किन जस्ता प्रश्न सोधिएको छ । चौथो, विद्यार्थीलाई एउटा पूर्ण वाक्य हुन आवश्यक पर्ने तत्वहरू के के हुन् र यस वाक्यमा ती तत्व के के हुन्, उदाहरणसहित बताउन भनिएको छ । पाँचौ विद्यार्थीलाई पहिलो विकल्प परीक्षण गरेपछि अब के गर्ने भन्ने प्रश्न सोधिएको छ । यहाँ प्रश्नहरू तहगत रूपमा सरलबाट जटिलतर्फ न्यूनतहबाट उच्चतहतर्फ सोधिएका छन् ।

यो विधि पहिलो पटक प्रयोग गर्दा विद्यार्थीहरू असम्बन्धसमा पर्न सक्छन् । जब उनीहरू 'कोल्ड कल' र सिकाइवीच सम्बन्ध देख्छन्, तब उनीहरू सहज र सिकाइको पूरकको रूपमा ग्रहण गर्न थाल्छन् ।



ख) बोलाउने र प्रतिक्रिया व्यक्त गर्ने (Call and Response)

यस विधिमा शिक्षकले प्रश्न सोध्छन् र कक्षाका सम्पूर्ण विद्यार्थीले एकपटक उत्तर दिन्छन्। सुन्दा यो विधि साधारण लागदछ तर यसलाई व्यवस्थित र तरीकावदू बनाइयो भने विद्यार्थीको सीप सिकाइ र ज्ञान निर्माणमा वरदान सावित हुन सक्छ। बोलाउने र प्रतिक्रिया व्यक्त गर्ने (Call and Response) विधि तलका तीन उद्देश्य हासिल गर्न प्रयोग गरिन्छ:

- १) शैक्षिक पुनरावलोकन र पुनरबलको लागि समूहलाई प्रश्न सोध्दा सबैले उत्तर दिने मौका पाउँछन्। कहिलेकाहीं कुनै एक विद्यार्थीले दिएको उत्तर वा अभिव्यक्त गरेका विचार मनन्योग्य भएको अवस्थामा सम्पूर्ण कक्षालाई पुन दोहोच्चाउन लगाएर पुनरबल प्रदान गर्न सकिन्छ। यसले कुनै एक सहपाठी साथीले व्यक्त गरेको विचार कति महत्वपूर्ण रहेछ भनेर अरु विद्यार्थीलाई बुज्न/बुझाउन गर्नुपर्ने तरीका तरिका तलको उदाहरणमा होइन।
- २) समूहमा प्रश्नन्ता व्यक्त (Cheer Up) गर्दा त्यसले बेरले शक्ति प्रदान गर्दछ। यससी नै कक्षामा सामूहिक उत्तर दिन्दा त्यसले कक्षाकोठाको वातावरणलाई नै जीवन्त बनाइदिन्छ।
- ३) यो विधिलाई विद्यार्थीको सिकाइ र ज्ञान निर्माणमा मात्र नभई व्यवहारमा पनि ल्याउन सकिन्छ। किनभने शिक्षकको एउटा सोधाइलाई सम्पूर्ण कक्षाले एक पटक प्रतिक्रिया व्यक्त गर्नुपर्ने हुन्छ। जब लामो समय यो विधि अपनाइन्छ तब यो कक्षाकोठाको संस्कृति बन्न जान्छ।

बोलाउने र प्रतिक्रिया व्यक्त गर्ने (Call and Response) विधिका पाँच तह हुन्छन्:

१. पुन: वाचन (Repeat): शिक्षकले दिएको उत्तर वा अभिव्यक्ति विद्यार्थीले पुन: वाचन गर्ने।
२. प्रतिवेदन (Report): जुन विद्यार्थीले पहिला समस्याको समाधान गर्दछ, उसको उत्तर साथीहरूमा अभिव्यक्त गर्न दिने।
३. पुनरबल (Reinforce): कुनै विद्यार्थीले दिएको उत्तर वा व्यक्त गरेको विचार सम्पूर्ण कक्षाले पुन: वाचन गर्ने वा दोहोच्चाउने।
४. पुनरावलोकन (Review): अगाडि छलफल गरिएका कुरा पुन: छलफल गर्ने।
५. समस्याको समाधान (Solve): समूहमा समस्याको समाधान गर्ने र सामूहिक रूपमा एक पटक उत्तर व्यक्त गर्ने।

बोलाउने र प्रतिक्रिया व्यक्त गर्ने विधि प्रयोग गर्दा शिक्षकहरू निम्न कुरामा सतर्क भने हुनै पर्दछ:

- १) यदि विद्यार्थीलाई उत्तर आएन भने ओठ मात्र हल्लाएर उत्तर दिएको नक्कल गर्न सक्छन्।
- २) यस विधिलाई कुनै विद्यार्थीको बुफाइ कस्तो छ भनेर जाँच्ने काम प्रभावकारी रूपमा गर्न सकिन्दैन।

‘प्रतीक्षाको समय’ ले विद्यार्थीको प्रतिक्रिया वा उत्तरको लम्बाई र शुद्धतामा अभिवृद्धि गर्दछ। विद्यार्थीमा ‘मलाई आएन’ वा ‘थाहा भएन’ भन्ने प्रवृत्तिमा कमि आउँछ। धेरै भन्दा धेरै विद्यार्थीले उत्तर दिन तत्परता देखाउँछन्। विद्यार्थीले सोध्ने प्रश्नको संख्यामा पनि वृद्धि हुन्छ। सिकाइमा समय लाग्ने वा सिकाइ समस्या भएका विद्यार्थीहरूको उत्तरको संख्या र गुणस्तरमा पनि सुधार आउँछ। यसले विद्यार्थी विद्यार्थी वीचको अन्तरक्रिया पनि बढाउँछ। ‘मलाई थाहा भएन सर’ वा ‘यसको उत्तर मलाई आएन सर’ भन्ने वाक्यहरू कक्षाबाट विस्तारै हराउन थाल्दछन्।

३) यो विधि प्रयोग गर्दा विद्यार्थीले अनावश्यक रूपमा ठूलो स्वर निकाल्ने वा अनावश्यक हाउभाउ प्रयोग गर्न सक्छन्। यस्तो अवस्थामा विद्यार्थीले प्रदर्शन गरेको शक्तिको प्रशंसा गर्दै पुनः उत्तर भन्न लगाएमा समस्याको समाधान गर्न सकिन्छ।

ग) पेपर (Pepper) विधि:

परिचित सूचना र आधारभूत सीप जाँच यो विधि लक्षित समूहमा छिटो गतिमा प्रयोग गरिन्छ। यसको उद्देश्य भनेकै सिकाइमा गति प्राप्त गर्नु हो। शिक्षकले समूहमा एउटा प्रश्न राख्छन् विद्यार्थीले उत्तर दिन्छन्। यदि उत्तर ठीक छ भने तुरन्त शिक्षकले अर्को प्रश्न सोध्छन्। विद्यार्थीले दिएको उत्तर किन ठीक छ भनेर छलफल गराइदैन। यदि विद्यार्थीले दिएको उत्तर गलत भयो भने त्यो प्रश्न पुनः समूहमा राखिन्छ र अर्को विद्यार्थीलाई उत्तर भन्ने मौका दिइन्छ। तर कहिलेकाहीं उही विद्यार्थीलाई पुनः दिन पनि सकिन्छ।

यस विधिमा ‘कोल्ड कल’ मा जस्तो विद्यार्थीको नाम बोलाइदैन। जसले जानेको छ उसले उत्तर दिन्छ र विद्यार्थीले हात उठाएर वा शिक्षकले निश्चित विद्यार्थीलाई तोकेर सोधन सक्छन्। ‘पेपर’ विधिमा छिटो छिटो त्यस्ता आधारभूत प्रश्नहरू मात्र सोधिन्छ, जसको उत्तर सूचना तथा तथ्यहरू मात्र हुने गर्दछ। ‘पेपर’ विधि प्रयोग गर्ने केही तरीका तलको उदाहरणमा हेरौः

१. पिक स्टिक (Pick Stick): यो तरीका प्रयोग गर्दा विद्यार्थीको नाम लेखेको वाक्लो कार्डबोर्ड कागज एउटा बट्टामा राख्ने। शिक्षकले प्रश्न सोध्ने र बट्टाबाट एउटा छडी निकाल्ने। त्यसमा जसको नाम लेखेको छ उही विद्यार्थीलाई प्रश्नको उत्तर दिने मौका प्रदान गर्ने।

२. हेड टु हेड (Head to Head): यो तरीकामा दुई जना विद्यार्थीलाई उठाएर एके समय प्रश्न सोधिन्छ। जसले पहिला ठीक उत्तर दिन्छ ऊ अर्को विद्यार्थीसँग प्रतिस्पर्धा गर्न उठिरहन्छ। जसले ठीक उत्तर समयमा वा पहिला दिन सक्छन् उसले अर्को विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने मौका गुमाउँछ।

३. सिट डाउन (Sit Down): शुरूमा कक्षाका सबै विद्यार्थीलाई उठाइन्छ। शिक्षकले क्रमशः प्रश्न सोध्नै जान्छन् जसले ठीक उत्तर दिन सक्छ उसले पहिला बस्ने मौका पाउँछ।

घ) प्रतीक्षाको समय (Wait Time)

‘प्रतीक्षाको समय’ भन्नाले शिक्षकले प्रश्न सोधिसकेपछि र विद्यार्थीले उत्तर दिनु अगाडिको समय भन्ने बुझिन्छ। प्रश्न सोधिसकेपछि विद्यार्थीलाई उत्तर दिन (Wait time) समय प्रदान गरियो भने विद्यार्थीले दिने उत्तरको स्तर माथिल्लो तहको हुन्छ। यदी हामीले विद्यार्थीलाई तीनदेखि सात सेकेन्डको प्रतीक्षाको समय दियौ भने यसले सिकाइको धेरै कुरामा असर पार्दछ।

‘प्रतीक्षाको समय’ ले विद्यार्थीको प्रतिक्रिया वा उत्तरको लम्बाई र शुद्धतामा अभिवृद्धि गर्दछ। विद्यार्थीमा ‘मलाई आएन’ वा ‘थाहा भएन’ भन्ने प्रवृत्तिमा कमि आउँछ। धेरै भन्दा धेरै विद्यार्थीले उत्तर दिन तत्परता देखाउँछन्। विद्यार्थीले सोध्ने प्रश्नको संख्यामा पनि वृद्धि हुन्छ। सिकाइमा समय लाग्ने वा सिकाइ समस्या भएका विद्यार्थीहरूको उत्तरको संख्या र गुणस्तरमा पनि सुधार आउँछ। यसले विद्यार्थी विद्यार्थी वीचको अन्तरक्रिया पनि बढाउँछ। ‘मलाई थाहा भएन सर’ वा ‘यसको उत्तर मलाई आएन सर’ भन्ने वाक्यहरू कक्षाबाट विस्तारै हराउन थाल्दछन्।

प्रतीक्षाको समय कति दिने भन्ने कुरा चाहिं प्रश्नको बौद्धिकस्तर कति छ भन्ने कुराले निर्धारण गर्दछ। यदि शिक्षकले सूचना वा तथ्य जस्ता प्रश्न सोधेका छन् भने कम समय र उच्च तहको प्रश्न सोधेका छन् भने प्रतीक्षाको समय अलि वढी दिनपर्दछ। कक्षाकोठाको

वातावरणमा प्रतीक्षाको समय विधि प्रयोग गर्दा केही अप्ट्यारो अवस्था पनि सृजना हुनसक्छ। जस्तै शिक्षकले प्रश्न सोध्ने; केही समय चुप लागेर बस्ने अनि विद्यार्थीलाई उत्तर भन्न दिंदा शैन्यता महसूस गर्न सकिन्छ। त्यो शैन्यतालाई निम्न भनाइहरू राखी निरन्तरता दिन सकिन्छ:

१. म अलि धेरै हातहरू उठेको हेर्न चाहन्छु।
२. म प्रश्नको उत्तर दिनुभन्दा अधि कस्तीमा दशवटा हातहरू उठेको हेर्न चाहन्छु।
३. म तिमीहरूलाई तीन मिनेटको समय दिन्छु किनभने यो प्रश्न अलि कठिन खालको छ।
४. म तिमीहरूलाई आफ्नो विचार लेखेर समूहमा अभिव्यक्त गर्न केही समय प्रदान गर्दू।
५. म अबको १० सेकेण्डमा तिमीहरूको उत्तर संकलन गर्दू, आदि।

ड) हरेक विद्यार्थीले लेख्नै पर्ने विधि (Every Body Writes)

विद्यार्थीले विचार गरेको कुरा छलफल गर्नुअघि लेखेर अभिव्यक्त गर्ने मौका दिनु नै हरेक विद्यार्थीले लेख्नै पर्ने विधिको विशेषता हो। विद्यार्थीहरूले के विचार गरेका छन् भन्ने जान्न उनीहरूलाई लेख्न लगाउनु नै यसको मूल भाव हो। जति लेख्न दियो उति उसको विचार प्रष्ट र बलियो हुन्छ। दक्ष शिक्षकले जहिले पनि विद्यार्थीहरूलाई कुनै कुरा छलफल गर्नुअघि लेख्ने मौका दिन्छन्।

यसरी लेखेर छलफलमा सहभागी गराउँदा प्रत्यक्ष वा परोक्ष रूपमा निम्न फाइदाहरू हुन्छन्:

१. शिक्षकललाई जुन उत्तर वा विचार प्रभावकारी छ त्यो छानेर समूहमा छलफल गराउन सजिलो हुन्छ।
२. शिक्षकले कुनै पनि विद्यार्थीलाई उठाएर उसको विचार वा अभिव्यक्ति कक्षाकोठामा व्यक्त गर्न लगाउन सक्छन्।
३. हरेक विद्यार्थीलाई छलफल वा अन्य क्रियाकलापमा अनिवार्य सहभागी गराउन मद्दत पुरछ।
४. लेखेर व्यक्त गर्दा विचारलाई झन् प्रष्ट र शुद्ध बनाउन मद्दत पुरछ। साथै विद्यार्थीले आफ्नो पूर्व व्यक्त विचार, भावनामा पुनः विचार गर्ने, सच्याउने मौका पनि पाउँछन्।
५. यसरी लेखेको चिज विद्यार्थीले लामो समय सम्झन र सजिलै विस्तैनन्।

यो विधि विद्यार्थीको लेखाइ सुधार गर्न भन्दा पनि उनीहरूको सोचाइ व्यवस्थित गर्न बढी उपयोगी हुन्छ। यसले विद्यार्थीको विचारको स्तर वृद्धि गरी धेरैभन्दा धेरै विद्यार्थीलाई छलफलमा भाग लिन प्रोत्साहित गर्दछ। विद्यार्थीलाई यो विधि प्रयोग गरेर छलफल वा प्रश्न उत्तर क्रियाकलापमा सहभागी गराउँदा छलफलमा आफ्नो विचार व्यक्त गर्नुअघि वा प्रश्नोत्तरमा प्रश्नको उत्तर दिनुअघि केही समय सोच्न र सोचेका कुरा लेख्न दिन्छ। यसरी सबै विद्यार्थीले अनिवार्य रूपमा लेख्नै पर्ने हुनाले कुनै पनि विद्यार्थीले सिकाइ क्रियाकलाप वा ज्ञान निर्माणको प्रक्रियाटां आफूलाई अलग राख्ने बहाना पाउँदैनन्। यसरी लेख्नै पर्ने बाध्यता सिर्जना गर्दा विद्यार्थीको ध्यान विषयवस्तुभन्दा बाहिर जान पाउँदैन।

यो विधि निरन्तर प्रयोग गर्नाले कक्षाकोठाको सिकाइको वातावरण सुधन गई विद्यार्थीहरू जहिले पनि विषयवस्तु र शिक्षकप्रति सजग रहन्छन्। यो विधि विषयवस्तुप्रतिको पूर्व ज्ञान/धारणा र विषयवस्तुको बोध दुवै जाँच्न उत्तिकै फलदायी हुन्छ। यस विधिलाई प्रभावकारी रूपमा निम्न बमोजिम प्रयोग गर्न सकिन्छ।

क. शिक्षकले प्रश्न सोध्ने

ख. विद्यार्थीले केही समय लिएर शिक्षकले सोधेका प्रश्नको उत्तर

विद्यार्थीको सक्रिय सहभागिताले कक्षाकोठाको सिकाइको वातावरण नै अर्कै बनाइदिन्छ। सबै विद्यार्थीले आत्मैदेखि कक्षा कार्य वा क्रियाकलापमा भाग लिन्छन् भन्ने हुँदैन। लज्जालु स्वभावका वा ‘म अरुभन्दा कम जान्ने छु, मैले भनेको उत्तर वा व्यक्त गरेको विचार नमिलन पनि सक्छ’ भन्ने हीनभाव बोकेर बसेका विद्यार्थीलाई क्रियाकलापमा सक्रिय सहभागी गराउन शिक्षकले विशेष पहल गर्नै पर्दछ।

लेख्ने वा आफ्नो विचार लिखित रूपमा व्यक्त गर्ने।

ग. त्यसपछि विद्यार्थीले आफ्नो उत्तर वा विचार वा भावना समूहमा प्रस्तुत गर्ने र

घ. सबैको विचार संकलन गरी त्यसलाई चार्टमा प्रस्तुत गर्ने।

माथि उल्लिखित पद्धतिहरू लेमोभले विद्यार्थीलाई क्रियाकलापमा सक्रिय बनाउन उल्लेख गरेका केही विधि मात्र हुन्। यी विधि मात्रै राम्रा र उपयोगी छन् भन्ने होँदैन। यिनका अलावा हामीले धेरै अरु विधि पनि प्रयोग गरिरहेका हौला। माथि उल्लिखित विधिवाहक सिकाइ क्रियाकलापमा नियमित रूपमा हामीले मगजपच्छी (Brain Stroming Technique) विधि प्रयोग गरिरहेका छौं। यस विधिमा शिक्षकले समस्याको पहिचान गर्दछन् र यो समस्याको बारेमा विद्यार्थीलाई केही समय छलफल गर्न समय प्रदान गर्दछन्- जस्तै: ट्राफिक नियम नभएको भए के हुन्थ्यो? भूमण्डलीय तापक्रम वृद्धि (Global warming) हटाउन के गर्न सक्छौं? त्यसपछि शिक्षकले विद्यार्थीलाई जति सक्यो धेरै विचारहरू पैदा गर्ने प्रोत्साहन दिन्छन्। विद्यार्थीले पैदा गरेको विचार कालोपाटी वा चार्टप्ररमा लेखिन्छ। विद्यार्थीहरूलाई फरक विचार (Out of the box thinking) को लागि प्रोत्साहन र दिशानिर्देश गरिन्छ र अन्त्यमा विद्यार्थीहरूलाई नै सबैभन्दा उत्तम र उपयोगी विचार छनोट गर्न दिइन्छ।

हामीले विद्यार्थीलाई सहभागी गराउने यो अर्को एउटा नम्राता मात्र हो। यस्ता थपै विधि हामीले प्रयोग गर्दै आइरहेका छौं। विद्यार्थीको सक्रिय सहभागिताले कक्षाकोठाको सिकाइको वातावरण नै अर्कै बनाइदिन्छ। सबै विद्यार्थीले आत्मैदेखि कक्षा कार्य वा क्रियाकलापमा भाग लिन्छन् भन्ने हुँदैन। लज्जालु स्वभावका वा ‘म अरुभन्दा कम जान्ने छु, मैले भनेको उत्तर वा व्यक्त गरेको विचार नमिलन पनि सक्छ’ भन्ने हीनभाव बोकेर बसेका विद्यार्थीलाई क्रियाकलापमा सक्रिय सहभागी गराउन शिक्षकले विशेष पहल गर्नै पर्दछ। यदि शिक्षकले बेलामा यो पहल गरेन्न भने त्यस्ता विद्यार्थी जीवनमा असफल हुने बाटोतिर लम्कन्छन्। शिक्षकले आफूले पढाउने पाठको उद्देश्य शुरूमा नै विद्यार्थीलाई बताउनपर्दछ। विद्यार्थीलाई ‘हो’ र ‘होइन’ भन्ने प्रश्न मात्र नसोधी उनीहरूलाई सोचन बाध्य बनाउने प्रश्न सोधनु पर्दछ। प्रश्न सोधिसकेपछि त्यो प्रश्नलाई विभिन्न तरीकाले विविध सिकाइ भएका विद्यार्थीहरूले बुझ्ने भाषामा बताउनपर्दछ। कुनै एक वा एक समूहका विद्यार्थीलाई मात्र बोल्न र विचार गर्न दिनहुँदैन।

(डो. लेमोभको पुस्तक "Teach like a Champion" मा आधारित।)

ऋग्मशः

medin@ullins.edu.np

sms प्रतिक्रियाका लागि Itr<space>5006



अध्ययन विदाको प्रक्रिया के हो ?

शिक्षा नियमावलीमा पाँच वर्ष स्थायी सेवा अवधि पुगेको शिक्षकलाई विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिशिअले उच्च अध्ययनको विदा स्वीकृत गर्ने उल्लेख छ। यदि कुनै शिक्षकले स्वदेश वा विदेशमा बीएड वा एमएड गर्न चाहन्छ भने जिशिअले कुन-कुन प्रक्रिया अवलम्बन गरी विदा स्वीकृत गर्दछ ? अध्ययन विदा लिने शिक्षकको तलब, कर्मचारी सञ्चयकोष र बीमा आदि के हुन्छ ?

शिवकुमार खानाल

जनउद्धार मावि, सीतापाइला, काठमाडौं

विद्यालय व्यवस्थापन समितिले अध्ययन विदाको निम्नित सिफारिस गर्दा विदा लिन चाहने शिक्षकको ठाउँमा वैकल्पिक व्यवस्था गरेर सरकारलाई थप आर्थिक व्ययभार नपर्ने व्यवस्था मिलाइएको कुरा सुनिश्चित हुनुपर्छ। शिक्षा मन्त्रालयले २०५५ मा जारी गरेको अध्ययन विदासम्बन्धी कार्यविधि अनुसार शिक्षकले आफू कार्यरत तहको भन्दा माथिल्लो तहमा आवश्यक पर्ने योग्यताको निम्नि अध्ययन विदा लिन सक्नेछन्। त्यसरी विदा स्वीकृत हुने शिक्षकले तलब, सञ्चय कोष, बीमा लगायतका सुविधा यथावत रहनेछन्।

गणेशाप्रसाद पौडेल
उपनिवेशक, शिक्षा विभाग

१% हुनुपर्ने होइन र ?

कक्षा-४, विषय: गणित (परिमार्जित संस्करण-२०६५)

पृष्ठ ६७ को अन्तिम हरफमा 'भिन्नलाई प्रतिशतमा बदल्दा $\frac{5}{100} \times 100\% = 5\%$ हुनुपर्नेमा ५०% लेखिएको छ। यो त त्रुटि भएन र ?

ठाकुरमणि घिमिरे
कृष्ण निमावि, हिमगंगा, रामेछाप

तपाईंले औल्याउनुभएको त्रुटि साँचो हो। ५% हुनुपर्नेमा भूलवश ५०% भएको रहेछ। आउँदा संस्करणमा यसलाई सच्याउनेछौं। त्रुटि औल्याइदिनुभएकोमा तपाईंलाई धन्यवाद।

हेमराज पोखरेल

पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

नेपालीमा एमए गर्ने पाउँछु ?

मैले स्वास्थ्य र नेपालीमा आईएड र स्वास्थ्यमा बीएड उत्तीर्ण गरेकी छु। अब मैले मानविकी संकायतर्फ नेपालीमा एमए(प्राइमेट) गर्ने पाउँछु कि पाउँदिनँ ? त्रिभुवन विश्वविद्यालयबाट प्राइमेट परीक्षा दिन पाउने प्रावधान छ कि हैन ?

फलमाया श्रेष्ठ
रामचे प्रावि, बुङ्कोट-६, गोरखा

त्रिभुवन नेपालीमा एमए(प्राइमेट)को परीक्षा दिन पाइन्छु। तर, तपाईंले एमएमा नेपाली पढनका निम्नि स्नातक तहमा पनि नेपाली नै विषय पढेको हुनुपर्छ। नेपालीमा एमए गर्नका निम्नि तपाईंले बीएमा नेपालीको ५०० पूर्णांकको 'सिंगल सब्जेक्ट' परीक्षा दिन पाउनुहुन्छु। त्यसका निम्नि पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा एकै साल दिन पाइन्छु।

प्रविना सुवाल, वरिष्ठ सहायक
परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन

स्वेच्छिक अवकाश लिन के गर्नुपर्ला ?

शिक्षा नियमावली, २०५५ को 'स्वेच्छिक अवकाश' सम्बन्धी व्यवस्था अन्तर्गत नियम १३० को २(क) मा अवकाश प्राप्त गर्ने उमेर ननाढ्ने गरी बढीमा ५ तलब(ग्रेड) वृद्धि गरी हुन आउने निवृत्तिभरणको रकम दिने भनी लेखिएको छ। म २०३०/११/१५ देखि शिक्षक पदमा नियुक्त भई अविछिन्न सेवा गर्दै आएको छु। मेरो जन्मनिमिति २०१४/१२/२० हो। अब मैले स्वेच्छिक अवकाश लिए भने बढीमा कति ग्रेड थप पाउन सक्छु ? वा अन्य के सुविधा पाउन सक्छु ? स्वेच्छिक अवकाश लिन के-के प्रक्रिया पूरा गर्नुपर्ला ?

एलएन ज्ञानी
नेरा मावि, दौधा, गुल्मी

स्थायी सेवा अवधि २० वर्ष र ५० वर्ष उमेर पुगेका शिक्षकलाई सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अवधिभित्र स्वेच्छिक अवकाशको निम्नि आट्वान गर्नसक्ने व्यवस्था शिक्षा नियमावलीमा छ। तर, त्यस्तो सूचना राजपत्र अहिलेसम्म प्रकाशन नै भएको छैन। राजपत्रमा सूचना प्रकाशित नहुँज्ञेत तपाईंले नियमावलीमा उल्लिखित कुनै पनि सुविधा पाउनुहुने छैन। सूचना प्रकाशन नभए पनि तपाईंले अवकाश लिन चाहनुहुन्छ भने अवकाशपछिका नियमित सुविधा भने स्वतः पाउनुहुनेछ।

पदमसिंह विष्ट
शाखा अधिकृत, शिक्षा विभाग

कुन हो युरोपको अग्लो पहाड ?

पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ४ को अंग्रेजी पाठ्यपुस्तक (पुनःमुद्रण- सन् २०१२) को पृष्ठ २८ मा Which is the tallest mountain in Europe ? शीर्षकको पाठमा Mount Blanc(4087m) लाई युरोपको सर्वोच्च शिखर भनिएको छ। तर, पाविकेबाट विद्यालय तहको सामाजिक अध्ययनको सन्दर्भ सामग्रीको रूपमा स्वीकृत 'समकालीन एकीकृत स्कूल एटलस' (भुँडीपुराण प्रकाशन) को 'विश्व भौतिक' शीर्षकमा एलब्रस(५६३३ मि.)लाई युरोपको सबैभन्दा अग्लो शिखर लेखिएको छ। दुई वटा पुस्तकमा दुई थरी तथ्य हुँदा मलाई शिक्षण गर्न समस्या परेको छ ? कुन चाहिँ यथार्थ हो ?

होमनाथ दाहाल

पीपलडाँडा देवीस्थान उमावि, मंगलटार, खोटाड

विभिन्न वेबसाइटमा खोजा युरोपको सर्वोच्च शिखर 'एलब्रस' नै रहेको पाइयो। तर, यसको उचाइ ५६३३ मि. नभएर ५६४२ मि. रहेको देखिन्छ। पाठ्यपुस्तकमा लेखिएको माउन्ट ब्लान्क(Blanc-4087m) परिचयम युरोपको चाहिँ उच्च शिखर रहेछ। फ्रान्स र इटलीको बीचमा पर्ने रहेछ। विषयगत समितिमा छलफल गरेर आउँदो संस्करणमा यो त्रुटिलाई सच्याइनेछ।

विष्णुप्रसाद पराजुली

पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

उत्तीर्ण प्रतिशत कि उपलब्धि ?

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २८ को उपनियम २ खण्ड (घ) उपखण्ड १ मा बढुवाको लागि अध्ययन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धिवापत अंक दिने व्यवस्था छ। सो नियमावलीको नियम ३२(क) उपनियम १ मा अंक गणनाको तरिकामा अध्यायन गरेको विषयको कक्षागत औसत उत्तीर्ण प्रतिशतलाई सम्बन्धित विषयको भौगोलिक इकाइको औसत उत्तीर्ण प्रतिशतले भाग गरी तीनले गुणन गर्दा आउने अंक भनिएको छ। उत्तीर्ण प्रतिशतको ठाउँमा उपलब्धि हुनुपर्ने होइन र ? यदि उत्तीर्ण प्रतिशत नै हुने हो भने कक्षागत औसत उत्तीर्ण प्रतिशत कसरी निकाल्ने हो ?

साथै नियम ३२(क) उपनियम ३ मा उक्त अंक हिसाब गर्दा विद्यार्थीले कक्षा ३ वा ५ को उपलब्धि परीक्षा, कक्षा ८ को जिल्ला स्तरीय परीक्षा, प्रवेशका परीक्षा वा उच्च माध्यमिक परीक्षालाई आधार मानी अंक गणना गर्नुपर्ने भनिएको छ। तर कक्षा ३ वा ५

कुनलाई साँचो मान्ने ?

कक्षा १० को 'स्वास्थ्य, जनसंख्या तथा वातावरण' पुस्तकको एकाइ-४ (जैविक विविधता अन्तर) मा ऐउटै स्रोतको हवाला दिई दुई वटा तालिका दिइएका छन् । तर ती तालिकामा प्राणी समूहका तथ्याङ्कहरू फरक-फरक छन् । अब कुन तथ्याङ्कलाई चाहिं साँचो मान्ने ?

तालिका नं. ४.१: प्रजाति विविधता विवरण

बनस्पति समूह	बनस्पति प्रजाति संख्या		प्राणी समूह	प्राणी प्रजाति संख्या			
	विश्वको	नेपालको		प्रतिशत	विश्वको	नेपालको	प्रतिशत
जिम्नोस्पर्म	५२६	२८	५.१	स्तनपायी	४०००	१८१	४.५
एन्जीओस्पर्म	२२००००	५८७६	२.७	पन्ची वर्ग	६०४०	८५२	८.३
काइ				सरीसृप	६३००	१००	१.६
झ्याउ	२०००	४६५	२३.२५	उभयचर	४९८४	४३	१.०
लेउ	२६०००	६८७	२.६	माछा	२४६७५	६४०	२.६
दुसी	६५०००	१८२२	२.६	पुतली	२४६७५	६४०	२.६
				माकुरा	७३४००	१४४	०.२

स्रोत: नेपाल बायोडाइभरसिटी स्ट्राइंजी NG/UNDP-2002

तालिका नं. ४.२: प्राणी तथा पशुपक्षीको विविधताको विवरण

पशु-पंक्षी/प्राणी	विश्वको प्रजाति संख्या	नेपालको प्रजाति संख्या	नेपालको प्रतिशत
कीरा-फट्याङ्गा	७०००००	४४३८	०.४९
माछा	१८५००	१८२	१.०
उभयचर	४०००	३६	०.९०
सरिसृप	६५०००	८०	०.१२
चराचुरुङ्गी	८८८१	८४७	८.५७
स्तनपायी	४३२७	१८३	४.२२

स्रोत: नेपाल बायोडाइभरसिटी स्ट्राइंजी NG/UNDP-2002

दृष्टिराज अर्याल
प्रगतिशील उमावि, खड्गभञ्ज्याड, तुवाकोट

दुवै तालिकामा 'नेपाल बायोडाइभरसिटी स्ट्राइंजी'को स्रोत उद्धृत गरिए तापनि तालिका नं. ४.१ मात्रै उक्त स्रोतसँग मेल खान्छ । तालिका नं. ४.२ को आँकडा अन्य विविध स्रोतबाट खिचिएको देखिन्छ । तसर्थ तालिका नं. ४.१ नै आधिकारिक देखिन आउँदछ ।

पाठ्यपुस्तकमै तथ्यांक मेल खाएन र एकरूपता भएन भने त्यसले शिक्षक विद्यार्थी सबैलाई अप्युरारोमा पार्छ, त्यसैले यस्ता कुरा समयमा नै सुधार गरिनुपर्छ । जैविक विविधतासँग सम्बन्धित तथ्यांकहरू अध्ययन, अन्वेषण र अनुसन्धानका आधारमा फेरबदल भइरहन्छन् । प्रत्येक वर्ष कहीं नयाँ चरा भेटिन्छ, कहीं नयाँ माघा त कहीं नयाँ स्तनपायी प्राणी वा त्यस्तै नयाँ बनस्पति पनि । संरक्षित क्षेत्र पनि बढ्ने वा घट्ने भइरहन्छ । तसर्थ सम्बद्ध निकायले अद्यावधिक तथ्यांक उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्दछ । प्रत्येक १० वर्षमा जनगणनाको तथ्यांक प्रकाशन गरे कै जैविक विविधता विषयमा आधिकारिक एवं अद्यावधिक तथ्यांक प्रकाशन गर्नु सरकारी दायित्व पनि हो । र, तिनकै आधारमा पाठ्यपुस्तकहरू पनि अद्यावधिक गर्ने व्यवस्था हुनुपर्दछ ।

डा. तीर्थबहादुर श्रेष्ठ, जैविक विविधता विज्ञ

को उपलब्धि परीक्षा प्रत्येक वर्ष लिने र औसत उपलब्धि निकाल्ने गरिएको पाइदैन । यस्तो अवस्थामा कसरी अंक दिइन्छ ?

नवराज ढकाल
हिमालय उमावि, सौरपानी, गोरखा

विद्यार्थीको सिकाइ उपलब्धिलाई विद्यार्थीको औसत प्राप्तांक वा औसत उत्तीर्ण प्रतिशत दुई तरिकाले व्याख्या गर्न गरिएको पाइन्छ । यस सन्दर्भमा तपाईंको तर्क एकदमै जायज छ । तर, नियमावलीमा स्पष्ट रूपमा औसत उत्तीर्ण प्रतिशत नै भनी किटान गरिएको हुँदू अहिलेलाई यसैलाई आधार मान्नुपर्ने हुन्छ । कक्षागत औसत उत्तीर्ण प्रतिशत निकाल्दा उक्त कक्षाको परीक्षामा उत्तीर्ण विद्यार्थी संख्यालाई परीक्षामा सहभागी कुल विद्यार्थी संख्याले भाग गरी १०० ले गुणन गर्नुपर्छ ।

कक्षा ३ र ५ को सिकाइ उपलब्धि परीक्षणका लागि शिक्षा नियमावलीको नियम ३६ मा प्राथमिक शिक्षा सिकाइ उपलब्धि परीक्षण सम्बन्धी व्यवस्था छ । १ र सोका लागि स्रोत केन्द्र रहेको विद्यालयको प्रब्रको अध्यक्षतामा एक समिति रहेको छ । उक्त समितिले सिकाइ उपलब्धि परीक्षण गर्न आवश्यक पर्ने परीक्षा सम्बन्धी सम्पूर्ण कार्य गर्दछ र सिकाइ उपलब्धि गणना गर्दछ ।

नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग

एक नानोमिटर बराबर कति ?

कक्षा १० को विज्ञान पाठ्यपुस्तक (पुनर्मुद्रण-२०६७)को 'भाइरस' भन्ने पाठको अनुच्छेदको छैठौं पंक्तिमा १ नानोमिटर = 10^{-9} m हुन्छ भनी लेखिएको छ । के यो सही हो त ?

अरुणकुमार शर्मा
बालकन्धा उमावि, फाकटाड-२, खोटाड

१ नानोमिटर = 10^{-9} m हुन्छ । 10^{-7} m गलत हो ।

जयप्रकाश श्रीवास्तव
विज्ञान शिक्षक, प्रभात उमावि, ललितपुर

sms प्रतिक्रियाका लागि jj<space>5006



YOUR COMPLETE NEWS.

The image shows a stack of Nepali newspapers, with the top one clearly visible. The newspaper's masthead is "आखिराता" (Akhirata) with the subtitle "आर्थ-वाजनीतिक दैनिक" (Economic-Political Daily). Below the masthead, the main headline reads "सेतीको डिपीआर च" (Seti's DIP). The newspaper is written in Nepali script.


On the right side of the image, there are several other newspaper titles and headlines visible:

- Business Age** (English):
 - Demanding of Business of Herbal Products
 - Interview: Kush Kumar Joshi, Nepal Purbadhar Chairmain, Nepal Limited Bikash Company
- New Business Age** (English):
 - NEW
 - Vol. 11 No. 12 (Bhadra 2069) September 2012
 - PAGE 50
- Remittance Reducing Poverty** (Large yellow text on a green background)
- Pilot Pens: Everyone's Favourite** (Text on a blue background)
- Brand Wars** (Text on a white background)
- Heritage Spar: A Spame** (Text on a white background)

Real फ्रूटसाद



शब्द खेल-५१



नाम: _____

ठेगाना: _____


तेर्सों

- १) जोखाना आदिमा प्रयोग गरिने चामलका सगला गेडा
- ३) पादुका/कठपाउ; ६) पक्ष-विपक्षका बीच कुनै विषयमा हुने भनाभन
- ७) झाङ्गा/झज्जा; ८) स्वाँस्वाँ आउने रोग/धक्कने रोग, १०) डाह/पोलाइ
- १२) घिउतेल तुन-मसला आदि हाली पकाइएको सागपात, गेडागुडी, कन्च आदि
- १५) एक जातको मृगको नामिनेर हुने मूल्यवान् सुगन्धी द्रव्यको गोलो थैंली
- १६) थलथल गर्ने भास/गहिरो हिलो वा खाले
- १८) अचारमा निचोरेखा खाने रसदार अमिलो फल
- २१) सिरकको सङ्ग ओढने बाकलो वस्त्र/कम्बल
- २३) समाचार
- २४) सतहभन्दा तलको/मित्रसम्म पुगेको
- २६) झापड/चक्कन
- २७) आकाश/नम

ठाडो

- १) क्यान्सर रोग; २) अवसर/मोका
- ३) वर्षायाममा मात्र भेल आउने सानोतिनो खोलो
- ४) ओखतीमूलो/इलाज
- ५) अरुको धनमाल जबरजस्ती धुतेर वा लुटेर लिने व्यक्ति
- ९) जाउरकरी आदि मादक पदार्थ
- ११) कुनै मूल लेख जस्ताको तरसौ सारेको कागत
- १२) कुनै काम गर्ने विधि, उपाय वा जुक्ति
- १३) क्रोध/कोप/जड
- १४) तोकिएको अवधि वा समय/सीमा
- १०) रामायणमा वर्णित रामका पिता
- १९) बाण/काँड़; २०) रगडने क्रिया वा प्रक्रिया
- २२) एक ठाउँबाट अर्को ठाउँ नपुगुन्जेलको यात्रा
- २५) नुन वा चिनी आदि कर्ती भएर स्वाद बिग्रेको
- २५) शरीर अस्वस्थ हुने शारीरिक विकार/बिमारी

अन्ताक्षरी-५१



नाम: _____

ठेगाना: _____

- १) पहिलेदेखि खाँदै, भोग्दै आएको कुरा (४)

- २) बन्दोबस्तु/प्रबन्ध (४)
- ३) मन रमाउने/आकर्षक/मनोहर (४)
- ४) लेबेदा/दौरा (५)
- ५) सहयोग गर्ने वा सघाउने व्यक्ति (४)
- ६) नाटक, कथा, उपन्यास आदिमा पात्रहरूका बीच हुने वार्तालाप (६)
- ७) आँखालाई आनन्द दिने/ज्यादै सुन्दर (६)
- ८) मनको अभिलाषा/कामना (४)
- ९) धमाधम थाई जाने काम/परस्परमा थाप्ने काम (४)
- १०) समसामयिक वातावरणबाट सिर्जिएको स्थिति (४)
- ११) केही चर्को भए तापनि स्वादिलो (३)
- १२) रगत गिर्ने वा गिराउने काम/रगतपछे (४)
- १३) घ्रेस्तामा तल लेखिएको वा खुलाइएको विवरण (४)
- १४) घर-घडेरीसहित बरिपरि वा छुउछाउमा रहेको कुनै पनि जग्गा-जमिन (४)

शब्दखेल-४१ को सही उत्तर

तेर्सों: ४) बासी ५) सलह ६) जमानी ९) रातो ११) काज १३) कमसल १६) चन्द्रमा १८) तयार २०) तानातान २३) किस्ता २४) रस २७) सकल २९) चेपारो ३०) बच्चा ।

ठाडो: १) असह्य २) पहरा ३) व्याज ४) बानी ७) मानिस ८) मजदुर १०) तोक १२) इन्द्र १४) ममता १५) लत १६) वहकिलो १७) माता १९) याम २१) नाजुक २२) नर २५) सचेत २६) आरोप २८) लक्ष्य ।

अन्ताक्षरी-४१ को सही उत्तर

१) भुईचालो २) लोचन ३) नकच्चरो ४) रोपाहार ५) रगतमासी ६) सीमित ७) तत्परता ८) तात्कालिक ९) कल्याणकारी १०) रीतिरिवाज ११) जरिबा/माना १२) नालायक १३) कलाकृति १४) तितरवितर १५) रसी ।

सामान्यज्ञान-४१ को सही उत्तर

१. (घ) लिखु; २. (ख) प्रत्वाद; ३. (ग) चीन; ४. (क) कम्बोडिया; ५. (घ) रौतहट



जिन्दगी बसाउँछ ।
फ्रूट पावरले जिताउँछ ।





Real फुर्सद



सुडोकु-५१

८			१			५
	९	१			५	६
	५	२			३	१
			६	१		
५			८			१
			९	४		
	८	४			२	९
	१	५			६	७
३			६			४

नाम: _____
ठेगाना: _____

सुडोकु-४९ को समाधान

२	७	८	६	१	३	९	४	५
६	१	४	५	९	२	७	८	३
५	३	९	८	७	४	१	६	२
१	९	५	४	३	८	२	७	६
३	६	७	१	२	५	८	९	४
४	८	२	९	६	७	३	५	१
८	२	१	७	५	६	४	३	९
९	४	६	३	८	१	५	२	७
७	५	३	२	४	९	६	१	८



जिंदगी बमाउँछ ।
फ्रूट पावरले जिताउँछ ।



सामान्यज्ञान-५१

- हावामा हुने कुन ख्यासका कारण पितल (Brass) को रंग खुइलिन्छ ?
(क) अपिसजन (ख) हाइड्रोजन सल्फाइड
(ग) कार्बन डाइऑक्साइड
- नेपालमा नेपाल राष्ट्र ब्याड्कले गरे जस्तै भारतमा केन्द्रीय ब्याड्कको भूमिका कुन ब्याड्कले निर्वाह गर्छ ?
(क) सेन्ट्रल ब्याड्क अफ इण्डिया (ख) ब्याड्क अफ इण्डिया
(ग) स्टेट ब्याड्क अफ इण्डिया (घ) रिजर्व ब्याड्क अफ इण्डिया
- कम्प्युटरको दुनियाँमा CPU भन्नाले के तुङ्गे ?
(क) Central Part of Unit (ख) Central Protection Unit
(ग) Central Processing Unit (घ) Computer Parts of USA
- नेपालले २३ अप्रिल २००४ मा विश्व व्यापार संगठन (WTO) को सदस्यता पाएको हो । अब भन्नुहोस् नेपाल WTO को कतिऔं सदस्य राष्ट्र हो ?
(क) १४३ (ख) १४७ (ग) १५० (घ) १५४
- नेपालका ५८ नगरपालिकामध्ये क्षेत्रफलका हिसाबले कुन चाहि संघैमन्दा सानो छ ?
(क) बनेपा (ख) रत्ननगर (ग) कलेण्या (घ) लेखनाथ

नाम: _____
ठेगाना: _____

Full Time Comedy



www.aradioaudio.com

Yes! रे छ गज्जा

Radio Audio Pvt. Ltd.

P.O.Box:14469, Top Floor, Omkar Building
Naya Baneshwor, Kathmandu, Nepal
Tel: 014781571 / 4784414, Fax: 014783579
email: fmradioaudio@gmail.com, www.aradioaudio.com





कन्याडकुरुड़को बाटो

हिजोसम्म परेको पानीले गर्दा डाँडाकाँडा नियुक्त भिजेका थिए। गोरखा जिल्लाको सबैभन्दा उत्तरको गाउँ साम्दो, यसभन्दा पश्चिमको मनाडको माथिल्लो भाग र मुस्ताड जस्तो पानी नपर्ने सुख्खा ठाउँ होइन। यहाँका डाँडा पूरै हरिया थिए।

साम्झो वरिपरिका सबै हिमाल छ्याड देखिएका थिए। विहान सबैरे तेर्सो परेर लागेको घामको किरण हिमालचुली, बुद्ध हिमाल र डाढीचुली जस्ता हिउँका टाकुरामा ठोकिएको थियो। घाम आकाशमा उक्लै जाँदा त्यसको किरण टाकुराको फेदतिर ओलै दिए गयो। टाकुराको पहेलो भाग बढौं गयो। अरु बेला चाँदीको थुप्पो छै लाने हिउँ टाकुरा सुन छै टल्किए।

हामीले खिचिरहेको हिमाल र क्यामराका बीचबाट ठूला लेकाली काग कर्कश स्वरमा 'काग, काग' भन्दै यताउता उड्दै थिए। केही दिनपछि भने यहाँको आकाशमा अरु धेरैथरी चरा देखिन्छन्।

शरद ऋतु लाग्ने वित्तिकै चीन, मंगोलिया, रूस र अरु देशका चराले आफ्नो बासस्थानमा धेरै कष्ट भोग्नुपर्छ। जाडो चम्केपछि त्यहाँ कीरा, माछा जस्ता आहार पाइन छाड्छन्। गुँड बनाउन र शत्रुवाट बच्न पनि गाहो पर्छ। बच्चा हुर्काउन त यन् कठिन हुन्छ। त्यसैले त्यहाँका विभिन्न जातिका हाँस, कन्याडकुरुड र तिनका नातेदार चराहरू लामो र कठिन यात्रामा निस्कन्छन्।

खोया हाँस लगायतका हाँस जातिका चरा त्रिकोण बनाएर उड्छन्। यसो गर्दा हावा काटेर अधि बढून सजिलो हुन्छ अरे। अधिल्लो भागमा बस्नेलाई हावा काटन अलि बढी बल पर्छ। त्यसैले, अधिल्लो भागमा बलिया, पहिले पहिले बसाइ आइसकेका अनुभवी चरा बस्थन्। सिकारु र कमजोर चाहिं पछाडि बस्थन्।

कन्याडकुरुड डोरी छै लमतन्न परेर उड्छन्। यतिवेला यहाँ चल्ने हावाले यिनलाई हिमाल पार गर्न मदत गर्दै। यी चराहरू आफ्नो लामो घाँटीलाई अगाडि र त्यसैले लामा खुट्टालाई पछाडि तन्काएर अगला हिमालको गल्छी छिचोलेर यही बाटो हुदै दक्षिण जान्छन्। यसरी उड्दा यिनीहरूले आकाशै ढाके छै लाग्छ। यस्तो लाग्नुका केही कारण छन्। पहिलो: यिनीहरू हुलका हुल उड्छन्। दोस्रो: यी ठूला चरा हुन्। कन्याडकुरुड तीन फिट जति अगला हुन्छन्। दुवै पखेटा फिंजाएका बेलामा यिनले ६ फिटसम्म ढाकेका हुन्छन्। यिनीहरू सगरमाथाको टुप्पोभन्दा पनि माथि उडन सक्छन्।

धेरै माथि पुरेपछि यी चरा पखेटा नचलाइकन अर्थात् कावा खाइ लगातार तीन सय किलोमिटरसम्म उडन सक्छन्। यो क्रम त्यतिवेलासम्म चल्दै जतिवेलासम्म उनीहरूलाई पछाडिबाट हावाले धकेल्न छाड्दैन।

भारतसम्मको यस्तो यात्रामा उनीहरू हिमालवारिका उपत्यकामा बास बस्थन्। पाक्न लागेका पापर, जौ र गहुँका बाली खान्छन्। त्यसैले, कैतै कैतैका मानिसले उनीहरूलाई धपाउँछन्। कैतै कैतै उनीहरूलाई मार्ने चलन पनि छ।

आफ्ना बारीमा बास बस्ने र आफ्नो बाली मासिदिने यी चराहरूका बारेमा यहाँका मानिसलाई त थाहा हुने नै भयो।



जसका बारीमा उनीहरू बास बस्नैनन्, जसका बाली मास्दैनन् उनीहरूलाई पनि कन्याडकुरुड उडेको थाहा हुन्छ। हिउँदको जाडो छलेर चैतमा उकालो लाग्दा यिनले नेपाली किसानलाई सन्देश दिन्छन्— “कन्याडकुरुड आए, कांका-फर्सी रोप।”

कन्याडकुरुडले हिमाल वारपार गर्ने गरेको कुरा नेपालीहरूका लागि नौलो होइन। हाँसले यसो गर्दैन् भन्ने कुरा चरा वैज्ञानिकहरूले थाहा पाएका थिए। तर कन्याडकुरुड समेत यसरी हिमाल पार गर्दैन् भन्ने चाहिं उनीहरूलाई धेरै पछिसम्म पनि थाहा थिएन।

सन् १९५८ को शरद ऋतुमा जापानी अल्पाइन क्लबले हिमालचुली आरोहणका लागि सर्वेक्षण गर्न पठाएको टोलीले हिमाल पार गर्दै गरेको कन्याडकुरुडको हुल त देखेको थियो। तर त्यस टोलीका मानिसले यिनलाई चिनेनन्। टोलीका सदस्यले यिनलाई हाँस ठानेका थिए। त्यसको ११ वर्षपछि ‘पिक ट्रेवेन्टी नाइन’को आरोहणका लागि सर्वेक्षण गर्न आएको अर्को जापानी टोलीले पनि यी चराले हिमाल पार गरेको देख्यो। तर त्यसले पनि यिनलाई चिनेन। टोलीका सदस्य डा. सेन्या सुमियोसीले लेखे— हामीले हिमालचुलीमा १० वर्ष अगाडि देखिए जस्तै ठूला, सेता रडका परदेशी चरा देख्यौ।”

त्यसको सात वर्षपछि जापानी चरा विशेषज्ञहरूले डा. सेन्याले खिचेका चराका फोटो हेरे। त्यतिवेला उनीहरू तीनछक्के परे। उनीहरूले थाहा पाए— यी परदेशी चरा हाँस नभाएर कन्याडकुरुड पो रहेछन्। त्यसपछि जापानीहरूले कन्याडकुरुडले हिमाल पार गरेको भिडियो खिच्ने विचार गरे। त्यसका लागि सन् १९६८ मा दुईजना क्यामरामेन पठाए। उनीहरू मनासलु हिमनदी पुगे। त्यहाँ ५७०० मिटर अगलो ठाउँमा क्याम्प बनाएर कन्याडकुरुड पर्खेर बसे। उनीहरूले दुई दिनमा दुई हजार कन्याडकुरुडले हिमाल पार गरेको दृश्य खिचे।

पर्वतारोहीले के निष्कर्ष निकालेका छन् भने जुन दिन धेरै कन्याडकुरुडले सफलतापूर्वक हिमाल पार गर्दैन् त्यही दिन पर्वतारोहीले पनि सफलतापूर्वक हिमाल आरोहण गर्दैन्। दुवैलाई आफ्नो काम फत्ते गर्न मौसमले साथ दिनुपछि। ■

हालै प्रकाशित मैनालीको पुस्तक 'उपल्लो थलो' बाट साभार।

sms प्रतिक्रियाका लागि Itr<space>5006



Mahindra
2Wheeler

SOLD!

THE NEW MAHINDRA DÜRO 125

• Powerful 125cc Engine • Advanced Telescopic Suspension • Great Mileage

SCOOTER OF
THE YEAR#

Mahindra
Düro

125 DZ



Large Storage



Handle Bar Mounted Headlamp



Broad Halogen Headlamp



Great Mileage



Advanced Telescopic Suspension



Powerful 125 cc Engine

High Ground Clearance

MADE TOUGH, FOR THE TOUGHEST ROADS.

TEST RIDE THE NEW MAHINDRA DÜRO DZ TODAY.

For a test ride, contact your nearest dealer.

**Introductory price
Rs. 15,490/- only**



*Mileage as per
ARAI Standard
Testing Conditions.

Actual mileage may vary

ANS-12

Authorized Distributor: Showroom & Service Center: Malla Complex, Teku Road, Kathmandu, Contact: 4231057, 42231058 | Showroom: Narayan Chaur, Naxal, Kathmandu, Contact: 9808598647, 9841664671, 9841356183
 Dealers: Jorpati : 01-49160688 • Chabahil : 9849707175 • Kumarpati : 01-55200411 • Tinkune : 01-62227018 • Bhaktapur : 01-5092336 • Banepa : 016226169 • Biratnagar : 021-462420 • Birgunj : 051-5296985 • Janakpur : 041-527397, 984030996 • Narayanghat : 056-526671/72 • Butwal : 9847231277
 • Itahari : 025-587308 • Dharan : 025-526540 • Pokhara : 061-5501138 • Hetauda : 057-520426 • Surkhet : 083-521979 • Kawasoti : 081-55026710 • Tikapuri : 9845026710 • Nuwakot : 010-58810 / 9857024671 • Bhairahawa : 9858421773 • Lahan : 9858421025 • Rajbiraj : 97959600106 • Mahendranchaur : 97959600106 • Mahendranchaur : 97959600106 • Mahendranchaur : 97959600106





म.क्ष.हु.नि. द.नं. २४/०६८/६५

बल्ल दित रुख्यो !



पिकअप र पावर गति राखो !
उकालोना पनि हित बुझ्यो !



M.A.W. Enterprises Pvt. Ltd., Tripureshwor, Kathmandu: 01-4261160, 4268252